

"डिप्रोक्स लघुवित्त वित्तीय संस्थासंग साभेदारी, समृद्धि र स्वरोजगारी"

१८ औं

वार्षिक प्रतिवेदन

आ.व. २०७५/०७६



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

Deprosc Laghubitta Bittiya Sanstha Limited

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त संस्था)

पो.व.नं. ९९, भरतपुर, चितवन

फोन / फ्याक्स नं. ०५६-५२७९००, ०५६-५२३०५६

इमेल: info@ddbank.org.np | www.ddbank.org.np

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

सञ्चालक समिति



श्री दिपक खनाल

अध्यक्ष

प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.



डा. भृगुअरुषि दुवाडी

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री रीता पौडेल

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री रमेशकुमार रघुवंशी

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री नरेशमान प्रधान

सञ्चालक

स्वतन्त्र सञ्चालक



श्री यज्ञप्रकाश न्यौपाने

सञ्चालक

प्रतिनिधि, कृषि विकास बैंक लिमिटेड



श्री सुवोध लोहनी

सदस्य

प्रतिनिधि, नबिल बैंक लिमिटेड

विषय-सूची

क्र.सं.	विषय	पृष्ठ संख्या
१.	अठारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना	१-२
२.	प्रतिनिधि नियुक्त गर्ने बारे निवेदन/प्रवेश पत्र.....	३-४
३.	अध्यक्षद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन.....	५-१४
४.	प्रदेश तथा शाखा कार्यालयहरूको विवरण	१५-१६
५.	कम्पनी ऐन २०६३ को दफा १०९ (४) संग सम्बन्धित अन्य थप विवरणहरू	१७-१९
६.	धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम (२)संग सम्बन्धित वार्षिक प्रतिवेदन.....	२०-२१
७.	संस्थागत सुशासन सम्बन्धी/अनुपालन वार्षिक प्रतिवेदन	२२-३०
८.	स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन	३१-३३
९.	वासलात (२०७६ साल आषाढ मसान्तको).....	३४
१०.	नाफा नोक्सान हिसाव (२०७५ श्रावणदेखि २०७६ आषाढ ३१ सम्मको).....	३५
११.	नाफा नोक्सान बाँडफाँड हिसाव	३६
१२.	इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरण	३७
१३.	नगद प्रवाह विवरण (२०७५ श्रावणदेखि २०७६ आषाढ ३१ सम्मको).....	३८
१४.	वित्तीय विवरणका अनुसूचीहरू (४.१-४.२९).....	३९-६३
१५.	Unaudited Financial Results (Quarterly) as 4 th Quarterly FY 076/077	६४
१६.	Nepal Financial Reporting Standards (NFRS).....	६५-११४
१७.	कस्तिमा विगत १० आर्थिक वर्षको संक्षिप्त भलक	११५
१८.	आ.व.०७५/०७६ को वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने नेपाल राष्ट्रबाट स्वीकृत पत्र	११६
१९.	नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख कैफियत उपर सञ्चालक समितिको प्रतिक्रिया	११७
२०.	प्रवन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विवरण	११८-११९
२१.	सफलताको कथाहरू.....	१२०-१२३
२२.	संस्थाको सबै कार्यालयहरूको नाम, ठेगाना तथा सम्पर्क नम्बर	१२४-१२७
२३.	टिपोट	१२८-१३०
२४.	संस्थाको कार्यक्रमका केही भलकहरू.....	१३१-१३२



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय भरतपुर, चितवन

अठारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

शेयरधनी महानुभावहरू,

मिति २०७६ चैप २१ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको २६१ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको अठारौं वार्षिक साधारण सभा निम्नानुसारका विषयहरूमा छलफल गर्न निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान:

मिति: २०७६ साल माघ २६ गते आईतवार (तदनुसार ९ फेब्रुअरी, २०२०) ।

समय: विहान ११:०० बजे ।

स्थान: भरतपुर गाउँ न रिसोर्ट, भरतपुर, चितवन ।

छलफलका विषयहरू:

(क) साधारण प्रस्तावहरू :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने यस वित्तीय संस्थाको अठारौं वार्षिक प्रतिवेदन (आ.व. २०७५/०७६) उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन सम्बन्धि विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
३. सञ्चालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७५/०७६ को मुनाफा र गत वर्ष सम्मको संचित मुनाफा रकम समेतबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ११,६०,११,५६६/- (अक्षरेपी एघार करोड साठी लाख एघार हजार पाच सय छैसठ्ठी मात्र) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत गर्ने ।
४. आ.व. २०७६/०७७ को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(वर्तमान लेखापरीक्षक सि.ए. सुर्दशन राज पाण्डे, एस.आर.पाण्डे एण्ड कम्पनी, कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम पुनः नियुक्ति हुन सक्नु हुनेछैन ।)

(ख) विशेष प्रस्तावहरू:

१. वित्तीय संस्थाको अधिकृत पूँजी वृद्धि गरी रु. २ अर्ब पुऱ्याउन स्वीकृत गर्ने ।
२. सञ्चालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७५/०७६ को मुनाफा र गत वर्ष सम्मको संचित मुनाफा रकम समेतबाट चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने रकम रु. २३,२०,२३,१३२/५८ (अक्षरेपी तेईस करोड विस लाख तेईस हजार एक सय वत्तिस रूपैया अन्डाउन्न पैसा मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।
३. अधिकृत पूँजी वृद्धि तथा बोनस शेयर जारी पछि कायम हुने जारी पूँजी र चुक्ता पूँजी रु. १,००,५४,३३,५७४/५९ (अक्षरेपी एक अर्ब चौवन्न लाख तेतिस हजार पाच सय चौहत्तर रूपैया एकाउन्न पैसा मात्र) बमोजिम यस वित्तीय संस्थाको प्रबन्ध-पत्रको दफा (५) को (क) (ख) र (ग) मा आवश्यक संशोधन गर्ने ।
४. वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगानालाई संशोधन गरी प्रबन्ध-पत्रको दफा (२) (१) र नियमावलीको नियम (२) मा आवश्यक संशोधन गर्ने ।
५. वित्तीय संस्थाको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकामा स्थापना गर्नको लागि प्रबन्ध-पत्रको दफा (२) मा र नियमावलीको नियम (२) मा थप गर्ने ।
६. सञ्चालकहरूको बैठक भत्ता र सुविधा सम्बन्धमा छलफल गरी नियमावलीको नियम ३१ मा संशोधन गर्ने ।
७. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था (हरू) एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य वित्तीय संस्था (हरू) प्राप्त गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त लघुवित्त वित्तीय संस्था (हरू) को खोजी गर्न, उपयुक्त लागेको वित्तीय संस्थासंग मर्जर तथा प्राप्त सम्बन्धी सहमतीपत्र (Memorandum of Understanding) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट वित्तीय संस्थाको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्त (Acquisition) गर्ने सम्बन्धमा नियमनकारी निकायहरूसंग सहमती लिने, गाभ्ने/गाभिने वा प्राप्त गर्ने सम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्त गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
८. बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने (मर्जर) तथा प्राप्त (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ५(१) बमोजिम साधारण सभाबाट अनुमोदन गराउने गरी गठन भएको यस वित्तीय संस्थाको मर्जर तथा प्राप्त (Merger/Acquisition) समितिको अनुमोदन गर्ने ।
९. उल्लेखित विशेष प्रस्ताव उपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही यस वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।

(ग) विविध :

सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



साधारण सभा सम्बन्धी अन्य जानकारी

१. यस वित्तीय संस्थाको अठारौं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०७६ माघ १३ गते देखि मिति २०७६ माघ २६ गतेसम्म शेयर दाखिल खारेज बन्द (Book Close) रहनेछ। मिति २०७६ माघ १२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई नियमानुसार सि.डि.एस.एण्ड क्लियरिङ लिमिटेडबाट राफसाफ समेत भई यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाण्डौमा रहेको शेयर दर्ता कितावमा कायम हुन आएका शेयरधनी महानुभावहरूले मात्र बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
२. यस वित्तीय संस्थाको वार्षिक आर्थिक विवरणहरू शेयरधनी महानुभावहरूको सम्बन्धित ठेगानामा हुलाक/कुरियर मार्फत पठाइनेछ। यदि प्राप्त नभएमा संस्थाको केन्द्रीय कार्यालय/सम्पर्क कार्यालय वा संस्थाको वेब साईट www.ddbank.org.np बाट उक्त विवरणहरू प्राप्त गर्न सकिनेछन्।
३. सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरूले अनिवार्य रूपमा शेयर अभौतिकरण गरेको विवरण (BOID Statement)/ शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध छ।
४. नावालक तथा अशक्त शेयरधनी महानुभावहरूको तर्फबाट वित्तीय संस्थाको शेयर लगत कितावमा संरक्षकको रूपमा नाम दर्ता रहेका व्यक्तिले मात्र भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछ।
५. सभामा भाग लिनु हुने शेयरधनी महानुभावहरूको लागि हाजीर पुस्तिका सभा हुने दिन र स्थानमा बिहान १०:०० बजेबाट सभा सम्पन्न नभएसम्म खुल्ला रहनेछ। शेयरधनी महानुभावहरूले सभा शुरू हुनु भन्दा पहिले नै सभामा उपस्थित भई हाजीर पुस्तिकामा दस्तखत गरिदिनु हुन अनुरोध गरिन्छ।
६. प्रोक्सी मार्फत भाग लिन चाहने शेयरधनी महानुभावहरूले सम्बन्धित समूहको शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नेछन् र यस्तो प्रोक्सी फारम साधारणसभा सुरु हुनुभन्दा ९६ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ।
७. अन्य जानकारीको लागि यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय भरतपुर, चितवनको फोन नं. ०५६-५२७९०० मा सम्पर्क गर्न हुन अनुरोध छ।

साधारण सभामा भाग लिन प्रतिनिधि नियुक्त गर्ने निवेदन (प्रोक्सी फारम)

श्री सञ्चालक समिति
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
भरतपुर, चितवन ।

बिषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

..... जिल्ला म.न.पा./गा.पा. वडा नं. बस्ने म/हामी
..... त्यस वित्तीय संस्थाको शेयरधनीको हैसियतले सम्बत् २०७६ साल माघ महिना २६ गते आइतवारका दिन हुने
वार्षिक साधारण सभामा म / हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन तथा मतदान
गर्नको लागि जिल्ला म.न.पा./गा.पा. वडा नं. बस्ने त्यस संस्थाको समूह "
का शेयरधनी श्री शेयर धनी परिचय नं./BOID No लाई मेरो/हाम्रो
प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी पठाएको छु/छौं ।

प्रोक्सी लिनेको हस्ताक्षर नमुना :

.....

शेयरधनी परिचय नं./BOID No :.....

शेयर समूह :

मिति :

निवेदक

प्रोक्सी दिनेको नाम :

ठेगाना :

प्रोक्सी दिनेको सही :

शेयरधनी परिचय नं./BOID No :.....

शेयर संख्या :

शेयर समूह :

(द्रष्टव्य : यो निवेदन साधारण सभा हुनुभन्दा कम्तिमा ९६ घण्टा अगावै कम्पनीको रजिस्टर्ड कार्यालयमा पेश गरिसक्नु पर्नेछ साथै एकभन्दा बढी
प्रतिनिधि/प्रोक्सीको नाम उल्लेख गरेमा प्रतिनिधि पत्र (प्रोक्सी फारम) रद्द गरिने छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

(वित्तीय संस्थाको २०७६/१०/२६ गते आइतवार हुने १८औं वार्षिक साधारणसभामा उपस्थित हुनका लागि जारी गरिएको प्रवेश-पत्र)

प्रवेश-पत्र

शेयरधनी परिचय नं./ BOID No :.....


शेयर प्रमाणपत्र नं. :.....

शेयर संख्या :.....

शेयरधनीको नाम :

शेयरधनीको हस्ताक्षर (सही) :.....

.....
संस्थाको छाप


.....
कम्पनी सचिव

द्रष्टव्य: (१) शेयरधनीहरू आफैले खाली ठाँउहरूमा भर्नु हुन अनुरोध छ ।

(२) सभाकक्षमा प्रवेश गर्न प्रवेश-पत्र अनिवार्य रूपमा लिई आउनु हुन अनुरोध छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको

१८औं वार्षिक साधारण सभामा अध्यक्षज्यू द्वारा प्रस्तुत

सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरू, आमन्त्रित अतिथिज्यूहरू, नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, विभिन्न संस्थाहरूबाट प्रतिनिधित्व गर्दै पाल्नु भएका महानुभावहरू, बाह्यलेखापरीक्षकज्यू, संस्थाका कर्मचारीवर्ग, पत्रकार महानुभावहरू एवं उपस्थित अन्य सम्पूर्ण महानुभावहरूलाई संस्थाको सञ्चालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट यस सम्मानित साधारण सभामा हार्दिक स्वागत अभिवादन गर्दछु ।

निरपेक्ष गरिवीको रेखामुनी रहेका ग्रामिण परिवारलाई स्तरिय तथा दिगो संस्थापन लघुवित्त सेवा उपलब्ध गराई उनीहरूको आर्थिक अवस्था सुधार्ने उद्देश्य लिई डिप्रोक्स-नेपालको अग्रसरतामा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नविल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन लुम्बिनी फाइनेन्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड) र सिप्रेड (CEAPRED/NGO) तथा लघुवित्त क्षेत्रका अन्य केही दक्ष व्यक्तीहरू समेतको प्रयासमा नेपाल राष्ट्र बैंकबाट मिति २०५८/०३/१९ मा इजाजत प्राप्त गरी संस्थापित यस संस्थाले आफ्नो सेवाको १९औं वर्षमा प्रवेश गरेको छ । संस्थापना भएको पहिलो वर्ष २ जिल्लाबाट सेवा शुरू गरेको यस संस्थाले आज देशको ७१ जिल्लामा ११९ शाखाहरू मार्फत सेवा विस्तार गरी लघुवित्त सेवा प्रदान गरी आएको व्यहोरा जानकारी गराउन पाउंदा हामीलाई खुशी लागेको छ ।

अब म यस गरिमामय सभामा सञ्चालक समितिको तर्फबाट वित्तीय संस्थाको अठारौं वार्षिक प्रतिवेदन, समीक्षा वर्ष २०७५/०७६ को वित्तीय विवरणहरू, कार्यक्रम सञ्चालनको प्रगति विवरण, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार पारिएको वासलात, नाफा नोक्सान हिसाब तथा सोको बाँडफाँड, नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तनको विवरण र नेपाल वित्तीय विवरण प्रतिवेदनमान (NFRS) बमोजिम तयार पारिएको मिति २०७६ आषाढ ३१ को छुट्टै वित्तीय विवरणहरू लेखापरीक्षकको प्रतिवेदन सहित तयार गरिएकोले यहाँहरू समक्ष छलफलको लागि प्रस्तुत गर्न अनुमति चाहन्छु । हालसम्मको प्रगतिको आधारमा भावी दिनहरूमा लिइने रणनीति, योजना र कार्यक्रमको सम्बन्धमा समेत यहाँहरूलाई अद्यावधिक गराउने उद्देश्यले यो प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा उल्लेखित विषयहरू माथि साधारण सभाले आवश्यक छलफल गरी संस्थाका कार्यक्रमहरूलाई अझ बढी सबल, सक्षम र दिगो बनाउन हामीलाई थप मार्ग निर्देशन उपलब्ध गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

(१) लघुवित्तको पृष्ठभूमि तथा वर्तमान वातावरण:

नेपाल राष्ट्र बैंकबाट प्रकाशित २०७६ आश्विन मसान्तसम्मको विवरण अनुसार हाल मुलुकमा “क” वर्गका २८ बाणिज्य बैंकहरू, “ख” वर्गका २५ विकास बैंकहरू, “ग” वर्गका २२ वित्त कम्पनीहरू “घ” वर्गका ८९ लघुवित्त वित्तीय संस्थाहरू, पुर्वाधार विकास बैंक १ वटा र ११ अन्य संस्थाहरू गरी जम्मा १७६ वटा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी लघुवित्त क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कार्यरत रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले मात्र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ४३ लाख ३० हजार ८५६ घरपरिवारलाई लघुवित्त सेवा पुऱ्याइरहेका छन् भने यस वित्तीय संस्थाले मात्र २ लाख ०७ हजार ०८८ घर परिवारलाई उल्लेखित सेवा पुऱ्याइरहेको छ ।

लघुवित्त संस्थाहरूले प्रदान गर्ने कर्जाको दायरा फराकिलो हुँदै जानुलाई अवसरको रूपमा लिन सकिन्छ भने नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई समेत Deprived Sector मा सोभै लगानी गर्न पाउने नीतिगत व्यवस्था गर्नु, संख्यात्मक रूपमा बढदै गएको लघुवित्त वित्तीय संस्थाहरूमा रहेको दोहोरोपना र स्थानीय स्तरमा सहकारी संस्थाहरूको बाक्लो उपस्थितिले समेत लघुवित्त बजारलाई थप प्रतिस्पर्धी बनाएको छ । यस वाहेक कर्मचारीहरूबाट बढदो संख्यामा सेवा परित्याग हुनु र बजारमा समय-समयमा देखिने तरलताको अवस्थाले समेत व्यवसायमा असर पार्न सक्ने देखिन्छ ।



(२) **विगत वर्ष (आ.व.२०७५/०७६)को कारोवारको सिंहावलोकन:**

यस संस्थाले आफ्नो स्थापना पूर्व डिप्रोक्स-नेपालले गरी आएको लघुवित्तको कामलाई निरन्तरता दिदै गरीव तथा विपन्न महिलाहरूको घरदैलोमा पुगेर लघुवित्त कार्यक्रम मार्फत उनीहरूको जीवनस्तर उकास्ने कार्यमा अनवरत रूपमा प्रयासरत रहेको छ । यस संस्थाको आर्थिक वर्ष २०७४/२०७५ को अन्तमा नेपालको ७० जिल्लामा ११६ शाखा मार्फत १,५५,४५० घरपरिवारलाई लघुवित्त कार्यक्रममा समावेश गरी सेवा प्रदान गरेकोमा समीक्षा वर्ष २०७५/२०७६ को अवधिमा वृद्धि गरी ७१ जिल्लामा ११९ शाखा मार्फत २,००,५६२ घरपरिवारलाई लघुवित्त कार्यक्रममा समावेश गरी सेवा प्रदान गरेको व्यहोरा यस सभालाई जानकारी गराउन चाहन्छु । (विस्तृत विवरण यसैसाथ संलग्न रहेको छ।) आर्थिक वर्ष २०७५/०७६ मा संस्थाले हासिल गरेका उपलब्धिहरू बुंदागत रूपमा यहाँहरू समक्ष पेश गर्दछौं ।

(क) **पूँजी वृद्धि:**

आ.व. २०७४/०७५ मा संस्थाको चुक्ता पूँजी रु.७०,३१,००,४०१/७५ रहेकोमा गत वर्ष १७औं वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस शेयर वापतको रकम रु.७,०३,१०,०४०/१८ पारित भै संस्थाको हालको चुक्ता पूँजी रु.७७,३४,१०,४४१/९३ पुगेको छ । हालैको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने रकम रु.२३,२०,२३,१३२/५८ को बोनस शेयर पारित गर्नको लागि यस गरिमामय सभामा यहाँहरू समक्ष प्रस्ताव पेश गरिएको छ । प्रस्तुत प्रस्ताव पारित भएमा संस्थाको चुक्ता पूँजी रु.१,००,५४,३३,५७४/५१ पुग्नेछ ।

(ख) **समीक्षा वर्षको २०७५/०७६ को लक्ष्य प्रगति:**

यस वित्तीय संस्थाले समीक्षा वर्षमा कार्यक्रम सञ्चालनमा गरेको प्रगतिको विगत वर्ष संगको तुलनात्मक सारांश निम्न बमोजिम भएको व्यहोरा अवगत गराउन चाहन्छु ।

विवरण	ईकाई	आ.व.२०७५/०७६	आ.व.२०७४/०७५
जम्मा कर्मचारी संख्या	संख्या	५७१ जना	४३१ जना
ग्राहक प्रति शाखा	संख्या	१,६८५ जना	१,३४० जना
जोखिम कोषको रकम	रु. हजारमा	१३,०९,९६	१२,४३,४४
कर्जा असुली प्रतिशत	प्रतिशत	९९.७२%	९९.८६%

वित्तीय संस्थाको पूँजी तथा जगेडा कोष तर्फको श्रोतको व्यवस्थापन निम्न बमोजिम रहेको अवगत गराउन चाहन्छु ।

विवरण	ईकाई	आ.व.२०७५/०७६	आ.व.२०७४/०७५
चुक्ता शेयर पूँजी	रु. हजारमा	७७,३४,११	७०,३१,००
साधारण जगेडा कोष	रु. हजारमा	३०,७३,५३	२२,२५,८४
प्रस्तावित बोनस शेयर	रु. हजारमा	२३,२०,२३	७,०३,१०
प्रस्तावित नगद लाभांश	रु. हजारमा	११,६०,१२	७,०३,१०
वासलातमा सारिएको नाफा	रु. हजारमा	२१०	६,७८,३५
अन्य जगेडा कोष	रु. हजारमा	२५,५४,७४	७,२१,२६
जम्मा पूँजी तथा जगेडा कोष	रु. हजारमा	१,६८,४४,८३	१,२०,६२,६५
शेयर संख्या	संख्या	७७,३४,१०४/४१९३थान	७०,३१,००४/०१७५थान
प्रति शेयर नेटवर्थ	रु. मा	रु. २१७/८०	रु. १७१/५६

त्यस्तै संस्थाले स्वीकारेको निक्षेप तथा सापटी तर्फको विवरण निम्न अनुसार रहेको छ।

विवरण	ईकाई	आ.व.२०७५/०७६	आ.व.२०७४/०७५
जम्मा निक्षेप	रु. हजारमा	३,८२,४७,९१	२,४१,०३,९३
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग लिएको कर्जा सापटी	रु. हजारमा	६,७८,३९,२९	४,६५,६७,७२
जम्मा	रु. हजारमा	१०,६०,८७,२०	७,०६,७१,६५
निक्षेप र सापटीमा पूँजी तथा जगेडा कोषको अनुपात:		१ : ६.३०	१ : ५.८६

(ग) संचालन मुनाफा:

यस वित्तीय संस्थाले गत आ. व. २०७४/०७५ मा कर तथा वोनस अधिको मुनाफा रू.३६ करोड १५ लाख ०९ हजार ९४५/४४ आर्जन गरेकोमा समीक्षा वर्ष २०७५/०७६ मा कर तथा वोनस अधिको मुनाफामा ८५.३३ प्रतिशतले वृद्धि गरी रू.६६ करोड ९९ लाख ९८ हजार ३७६/६२ आर्जन गरेको व्यहोरा जानकारी गराउँदछु ।

(घ) संस्थागत सामाजिक उत्तरदायित्व:

लघुवित्त वित्तीय संस्था आफ्नो व्यवसाय विकास र विस्तार संगसंगै संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibilities) प्रति पनि सदैव सचेत रहेको छ । संस्थाले विशेष गरी शिक्षा, स्वास्थ्य, सामाजिक विकास र उत्थानको लागि टेवा पुग्ने कार्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोष परिचालन गर्दै विभिन्न संघसंस्थालाई सहयोग गर्दै आई रहेको छ । समीक्षा वर्षमा संस्थाले उक्त कार्यमा रू.१२ लाख २० हजार ८५३/- खर्च भएको जानकारी गराउदै सम्पन्न गरेका कार्यक्रमहरू निम्नानुसार रहेका छन् ।

क्र.सं	सहयोग गरेको संस्थाको नाम
१	श्री परमानन्द गुरुकुल सन्यास आश्रम देवघाट, तनहुंलाई कम्प्युटर वितरण
२	श्री बाराही आधारभूत प्राथमिक विद्यालय धुनिवेशी, धादिङ्गको विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण
३	श्री भलाय डांडा प्राथमिक विद्यालय ताङ्ग्लीचोक, गोरखाको चेपाङ्ग बाल बालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
४	श्री डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड गाईघाट, उदयपुरमा रक्तदान कार्यक्रम सञ्चालन
५	श्री डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कटहरिया, रौतहटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
६	श्री अमर आधारभूत विद्यालय हुमिन, पाल्पाको विद्यार्थीहरूलाई ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण
७	श्री जनता माध्यमिक विद्यालय लक्ष्मीपुर, नवलपरासीलाई खेलकुद सामग्री वितरण
८	श्री प्रभात आधारभूत विद्यालय सिंगा म्याग्दीलाई ट्रयाकसुट तथा शैक्षिक सामग्री र विद्यालयलाई प्रिन्टर वितरण
९	मेल्लेख गाउँपालिकाको कार्यालय मेल्लेख, अछाममा निःशुल्क आँखा शिविर

(ङ) जनशक्ति व्यवस्थापन तथा तालिम (मानव संसाधन विकास):

आर्थिक वर्ष २०७५/०७६ को अन्तमा संस्थामा कार्यरत कुल कर्मचारी संख्या ५७१ रहेको छ । आर्थिक वर्ष २०७४/०७५ को अन्तमा कार्यरत कर्मचारीको संख्या ४३१ रहेको थियो । संस्थाले व्यवसायको आकार तथा शाखा संख्यामा भएको वृद्धि संगसंगै आवश्यक कर्मचारीको पदोन्नति, नियुक्ति तथा पदस्थापन गर्दै आएको छ । कर्मचारीहरूको वृत्ति विकासका सन्दर्भमा संचालन हुने विभिन्न विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम, सेमिनार र गोष्ठीहरूमा सहभागी गराउने कार्यलाई निरन्तरता दिनुका साथै वित्तीय संस्थाको आवश्यकता अनुसारका विषयहरूमा सम्बन्धित क्षेत्रका बिज्ञहरूलाई परिचालन गरी तालिम कार्यक्रमहरूको आयोजना गरिएका छन् । समीक्षा आर्थिक वर्षमा ४७८ जना कर्मचारीहरू यस्तो कार्यक्रममा सहभागी भएका छन् । यसका अलावा, लघुवित्त क्षेत्रमा संचालन भएका अध्ययन, अनुसन्धानात्मक र अन्तरक्रियाहरू जस्ता कार्यक्रमहरूमा समेत सहभागी भई आवश्यक जानकारी तथा सूचना प्राप्त गर्ने र लघुवित्त क्षेत्रका समसामयिक विषयहरूमा नियमन निकायका साथै अन्य सम्बन्धित निकायहरूलाई राय तथा सुझाव प्रदान गर्ने कार्य गरिएको छ ।

(च) संस्थागत सुशासन:

संस्थामा संस्थागत सुशासन (Corporate Governance) कायम राख्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन



सदैव प्रतिवद्ध रहेको छ । सञ्चालक समितिका सदस्यहरू तथा कर्मचारीहरूले नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायहरूबाट तोकिएका आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्णरूपमा पालन गरेका छन् । सञ्चालक समितिका काम कारवाहीहरू तथा संस्थाका अन्य सबै क्रियाकलापहरू पारदर्शीरूपमा संचालन गरी संस्थागत सुशासनको विकास गर्न एवं सोको अनुभूति गराउन क्रियाशील रहेको छ । संस्थाको व्यवस्थापनको दैनिक कामकारवाहीमा सञ्चालकहरूको कुनै किसिमको हस्तक्षेप नरहेको जानकारी गराउन चाहन्छु । (संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बमोजिम तयार गरिएको प्रतिवेदन छुट्टै पेश गरिएको छ।

(छ) सूचना प्रविधि सुधार व्यवस्थापन:

समीक्षा वर्षमा संस्थाले आफ्नो पुरानो सूचना प्रविधिलाई हटाई नयां Core Banking System को प्रयोग गरी स्तरोन्नती (Upgrade) गरेको छ । आगामी दिनमा आधुनिक Online Software को प्रयोगले उपयुक्त समयमा संस्थाको वास्तविक कारोवारको अवस्था ज्ञात भई उचित समयमा आवश्यक रणनीति बनाई लागु गर्न सक्ने भई जोखिमलाई न्युनिकरण गर्न व्यवस्थापनलाई सहज हुने कुरामा हामी विश्वस्त छौं । साथै आगामी दिनमा Mobile/ Tablet Banking जस्ता प्रविधिका थप उपकरणहरूको प्रयोगमा ल्याई संस्थालाई अत्याधुनिक बनाउने प्रयास जारी रहने छ ।

(ज) ग्राहक संरक्षण तथा लघु उद्यमशीलताको विकास विस्तार:

कुनै पनि संस्थाको विकास, वृद्धि र स्थायीत्वका लागि ग्राहक अनिवार्य तत्व हो । संस्थाको विकासलाई दिगो र स्थायी बनाउन संस्थाले ग्राहकको संरक्षण, सम्बर्द्धन र विकासमा पनि त्यत्तिकै ध्यान दिनु पर्दछ जति संस्थाको आय आर्जन तर्फ दिइन्छ । यही कुरालाई ध्यान दिएर यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन नं. ४.१(ज) को अधिनमा रही ग्राहक संरक्षण कोषको व्यवस्था गरी खुद मुनाफाको १ प्रतिशत र शेयरधनीहरूलाई २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको अवस्थामा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम कोषमा जम्मा गरिएको छ । साथै, समीक्षा वर्षमा रु.३४,८९,२६५/- खर्च भएको छ ।

(झ) सञ्चालक शिक्षा कार्यक्रम:

सञ्चालकहरूलाई आफ्ना शेयरधनीहरू एवं कार्यक्रममा समावेश सदस्यहरू लगायतका सम्पूर्ण सरोकारवाला (Stakeholder) हरूको हित संरक्षण गर्न सहयोग पुऱ्याउने उद्देश्यले समितिको काम, कर्तव्य र अधिकार वारे बोध गराउने, संस्थागत सुशासन एवम् जोखिम व्यवस्थापन सम्बन्धि नीति निर्माण गर्ने, कार्यसम्पादनको अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाउन टेवा पुऱ्याउने खालका विभिन्न कार्यक्रमहरूमा सहभागी गराईएको छ ।

(३) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारलाई परेको असर:

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कारणले समीक्षा वर्षमा यस वित्तीय संस्थाको कारोवारहरूलाई असर पुऱ्याएको छैन । तथापि कोषको लागत तथा सञ्चालन खर्चमा वृद्धि, कमजोर भौतिक पूर्वाधार, नवीनतम प्रविधिको अभाव, प्रभावकारी कर्जा सूचना केन्द्रको कमी, संख्यात्मक रूपमा वृद्धि भएको लघुवित्त संस्थाहरूको शाखा बिस्तारसँगै लघुवित्त कार्यक्रम र ग्राहकहरूमा देखिएको दोहोरोपना, आदिले लघुवित्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । यस प्रकारको अप्ठ्यारो परिस्थितिका बावजुद पनि व्यवस्थापनको दूर दृष्टि, स्रोत परिचालन गर्न सक्ने क्षमता र जोखिम व्यवस्थापन गर्न प्रयोग गरिएको उचित रणनीतिको कारण समीक्षा अवधिमा संस्थाको कारोवारमा सन्तोषप्रद ढंगले सुधार आएको कुरा यस सभालाई जानकारी गराउन पाउदा हामीलाई खुसि लागेको छ ।

(४) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराहरूको सम्बन्धमा सञ्चालक समितिको धारणा:

यो प्रतिवेदन तयार गर्दासम्म यस वित्तीय संस्थाको कारोवारमा देहाय बमोजिम प्रगति भएको व्यहोरा जानकारी गराउँदछु:-

क्र.सं.	विवरण	इकाई	२०७६ आश्विन मसान्त ◆	२०७६ आषाढ मसान्त	२०७५ आश्विन मसान्त
१	सदस्य	संख्या	२,०४,८७४	२,००,५६२	१,६२,६८४
२	बचत	रु. हजारमा	४,२२,३१,३७	३,८२,४७,९१	२,६३,४०,५१
३	लगानीमा रहेको कर्जा	रु. हजारमा	१२,२६,१९,९१	११,९६,८१,४९	८,४३,९४,४८
४	व्याज आम्दानी	रु. हजारमा	५४,७४,३१	१,६७,१४,६८	३६,२०,६९
५	अन्य आम्दानी	रु. हजारमा	१०,६५,३५	५७,७१,८८	६,६८,७९
६	सञ्चालन खर्च	रु. हजारमा	५०,३२,९६	१,५७,८६,५८	२९,७८,०२
७	सञ्चालन मुनाफा	रु. हजारमा	१५,०६,७०	६६,९९,९८	१३,११,४६

◆ आ.व.२०७६/०७७ को पहिलो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित

यस वित्तीय संस्थाले गरेको उल्लेखित प्रगति प्रति सञ्चालक समिति सकारात्मक रहेको छ।

दोहोरोपना निरूत्साहित गर्न र खराब कर्जाको अवस्थामा सुधार ल्याउने अभिप्रायले आवश्यक रणनीति तयार पारी लागु गरिएका छन् । स्थानीय आवश्यकता अनुसार उपयुक्त लघुवित्त विधिको प्रयोग गर्दै संस्थाले प्रदान गर्ने वित्तीय सेवामा विविधकरण गरिएको छ । कर्जा प्रवाहको लागि आवश्यक पर्ने वित्तीय श्रोतको आपूर्तिमा वाणिज्य बैंकहरूको कर्जाको अनुपातलाई कम गरी यस संस्थाको स्व-सक्षमता बढाउन समूह सदस्यहरूको बचतलाई बढी मात्रामा परिचालन गर्ने आवश्यक रणनीतिहरू अवलम्बन गरिएका छन् । स्थानीय साधन र श्रोतलाई प्राथमिकता दिइएको छ । संस्थाको वित्तीय सेवालालाई अझ बढी विस्तृत र परिष्कृत बनाउन आवश्यक नविनतम प्रविधिमा पहुँच बढाउनुका साथै कर्मचारीहरूको कार्य कौशलताको विकास गर्न र सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नको लागि निजी क्षेत्र, दातृ निकाय र गैह्रसरकारी संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिइएको छ ।

विगतका अनुभव र सिकाईहरूबाट कमजोर पक्षलाई सच्याउदै लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेका पक्षहरूको उपलब्धिको लागि स्पष्ट रणनीतिका साथ कार्यक्रमहरू तय गरी सोको प्रभावकारी कार्यान्वयन गरिने व्यहोरा यस सभा समक्ष अनुरोध गर्दछु ।

लघुवित्तको माध्यमबाट वित्तीय पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप स्थानीय तहमा थप लघुवित्त संस्थाहरू निरन्तर स्थापना भैरहेको अवस्थामा सदस्यको दोहोरोपन नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नु लघुवित्त सेवा प्रदायकहरूका लागि एक ठुलो चुनौतिको विषय बनेको छ । वित्तीय श्रोतमा स्वसक्षमता बढाउन, कोषको बढ्दो लागत दरमा कमी ल्याउन र कर्जाको गुणस्तर कायम राख्न उपलब्ध कोषको उचित प्रयोग गर्ने, सञ्चालन खर्चमा मितव्ययिता अपनाउने, आधुनिक प्रविधिको उपयोग गर्ने र संस्थागत क्षमतामा अभिवृद्धि गर्न आवश्यक भएकोले सो सम्बन्धमा स्पष्ट रणनीति तय गरी लागु गर्नुका साथै उपरोक्त पक्षहरूको प्रभावकारी कार्यान्वयन भए नभएको वारेमा प्रभावकारी अनुगमन गर्नु पर्ने आजको आवश्यकता हो । यहाँ उल्लेखित चुनौतीहरूलाई अवसरका रूपमा स्वीकार्दै नविनतम सोच तथा कार्यक्रम मार्फत आगामी वर्षहरूमा पनि नयाँ क्षेत्रहरूमा लघुवित्त कार्यक्रम विस्तार गरिने कार्यलाई निरन्तरता दिन संस्था लागि पर्ने व्यहोरा यहाँहरू समक्ष अनुरोध गर्दछु ।

संस्थाको कार्यक्रम विस्तार सँगै नयाँ चुनौतीहरू समेत आउने हुँदा संस्थाको क्षमता वृद्धि गरी दिगो तथा स्तरीय लघुवित्त सेवा प्रदान गर्न चालु आ.व.मा निम्नानुसार रणनीतिहरू लिइएको व्यहोरा शेयरधनी महानुभावहरूलाई अवगत गराउन चाहन्छु ।

१. “बचत सेवा एक, उपयोगिता अनेक” नारालाई सदस्यहरू माझ पुऱ्याई वचत गरिनेछ ।
२. कोषको उचित व्यवस्थापन गर्ने, लागत दर घटाउने र खर्चमा मितव्ययिता अपनाईनेछ ।
३. वित्तीय अनुशासनमा शुन्य सहनशिलता नीतिलाई अङ्गिकार गरिनेछ ।
४. लामो समयदेखि वित्तीय संस्थामा आबद्ध भई कारोवार गरिरहेका सदस्यहरूलाई निश्चित मापदण्डको आधारमा विशिष्ट सदस्य (Golden Member) छनौट गरी त्यस्ता सदस्यहरूको लागि विशेष कर्जा प्रवाह गरिनेछ ।



५. कृषि उपजसँग सम्बन्धित व्यवसायी सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्न कृषि मूल्य शृङ्खला वित्त (Agriculture Value Chain Finance) को अवधारणालाई आवश्यक प्रकृया सहित प्रयोगमा ल्याइनेछ ।
६. वित्तीय पहुँच नभएका र कम भएका क्षेत्रहरूमा कार्यक्षेत्र विस्तार गरी ९ वटा थप शाखा सहित देशको ७३ जिल्लाहरूमा कुल १२८ शाखाहरू मार्फत २ लाख २५ हजार १ सय २५ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिनेछ ।
७. पुरानो भाखा नाघेको कर्जा असुली गर्न समूह, केन्द्र, स्थानीय व्यक्ति र संस्थाहरूसँग समन्वय गरी नियमित ताकेताको माध्यमबाट असुल गरिनेछ ।
८. एउटै सदस्यले धेरै लघुवित्त वित्तीय संस्थाबाट अनावश्यक कर्जा लिई कर्जा भुक्तानीमा देखिने समस्याको निराकरण गर्न कर्जा सूचना केन्द्रसँग कर्जा सूचना लिने दिने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरिनेछ ।
९. सदस्य र संस्थाको जोखिम विविधिकरण गर्न विभिन्न बीमा कम्पनीहरूसँग समन्वय गरी पशु बीमा, कृषि बीमा, स्वास्थ्य जस्ता लघुबीमा कार्यक्रमहरूमा सहभागी हुन सदस्यहरूलाई प्रोत्साहित गरिनेछ ।
१०. वित्तीय संस्थामा कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम र व्याजदर जोखिम सम्बन्धी जोखिमहरूको विश्लेषण गरी जोखिम व्यवस्थापनका उपायहरू अवलम्बन गरिनेछ ।
११. मापदण्ड निर्धारण गरी उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरू र KPI को आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिने छ साथै KPI को नतिजाको आधारमा कामको जिम्मेवारी तोक्ने, हेरफेर गर्ने र वृत्ति विकाससँग सम्बन्धित कार्यहरू गरिनेछ ।
१२. मानव संसाधन व्यवस्थापनका चार फेजहरू Acquire, Train, Assign and Evaluate (ATAE) को पूर्णरूपमा अवलम्बन गरिनेछ ।
१३. कर्जा प्रवाह कार्यमा प्रत्यक्ष रूपमा संलग्न कर्मचारीहरूलाई गुणस्तरीय कर्जा लगानी गर्ने क्षमताको अभिवृद्धि गर्न कर्जा व्यवस्थापन तालिममा सहभागी गराइनेछ ।
१४. अन्तर्राष्ट्रिय जगतमा लघुवित्त सम्बन्धमा भएको परिवर्तनको जानकारी हासिल गर्न, कर्मचारीहरूको वृत्ति विकास गर्न र काममा उत्प्रेरणा जगाउन सम्भावित वैदेशिक तालिम, गोष्ठी र अवलोकन भ्रमणको व्यवस्था मिलाइनेछ ।
१५. संस्थाको कारोवार अनलाइन सेवाबाट संचालन गर्न सफ्टवेयर र सो सञ्चालनका लागि आवश्यक पर्ने Power Backup & Connectivity, Laptop, Tablet, Data Server उपलब्ध गराइनेछ ।
१६. वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन, Inventory Management र जनशक्ति व्यवस्थापनसँग सम्बन्धित Module समेत प्रयोग गरी CBS सँग एकीकृत गरिनेछ ।
१७. वित्तीय संस्थाले प्रयोगमा ल्याएका कम्प्युटर उपकरण, सफ्टवेयर, वेबसाइट, इमेल आदि प्रविधिहरूको संचालन, व्यवस्थापन, समयानुकूल परिमार्जन, सुरक्षा, विकास र विस्तार गर्दै लगिनेछ ।
१८. सूचना प्रविधिबाट सिर्जना हुने जोखिम न्यूनीकरण गर्न प्रभावकारी सूरक्षण प्रणाली अवलम्बन गरिनेछ ।
१९. वित्तीय संस्थाको तथ्याङ्कहरूको सुरक्षा तथा व्यवस्थापनको लागि उपत्यकामा एक डाटा सर्भर Co-locate गरिनेछ । साथै विपत व्यवस्थापन गर्न उपत्यका बाहिर उपयुक्त स्थानको अध्ययन गरी डाटा सर्भर राख्ने व्यवस्था मिलाइनेछ ।
२०. सदस्यहरू कारोवार हेर्न ई-पासबुक तथा व्यवस्थापनको Real Time Information को लागि Mobile Application कार्यान्वयनमा ल्याइनेछ ।
२१. स्थानिय तहका जनप्रतिनिधि तथा बुद्धिजीवीहरूमा लघुवित्त बारेमा रहेका भ्रमहरू हटाउन शाखा स्तरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ ।
२२. धेरै लघुवित्त संस्थाबाट कर्जा चलाउने प्रवृत्ति न्यूनीकरण गर्न सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइनेछ ।
२३. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सबै प्रदेशहरूलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समाजसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूमा कार्यक्रमहरू संचालन गरिनेछ ।

२४. ग्राहक संरक्षणका सिद्धान्त तथा सामाजिक कार्यसम्पादन मापदण्डलाई मार्गदर्शनको रूपमा लिई उत्तरदायीपूर्ण लघुवित्त सेवा प्रदान गर्ने र ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधिको अधिनमा रही आफ्ना ग्राहकहरूको हित (व्यवसाय सुरक्षण गर्ने, क्षमता अभिवृद्धि गर्ने र प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्ने, आदि) को लागि कल्याणकारी कार्यहरू गरिनेछ ।
२५. कार्यक्रम तथा बजेटको लक्ष्य अनुसार प्रगतिको समीक्षा गर्न शाखा, प्रदेश तथा केन्द्रीय स्तरमा आवधिक गोष्ठिहरूको आयोजना नियमित रूपमा गरिनेछ ।

(५). कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध:

यस वित्तीय संस्थाको नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य सम्बन्धित निकायहरूसँग सुमधुर सम्बन्ध रही आएको छ ।

यस संस्थाको स्याण्डर्ड चार्टर्ड बैंक लि., नविल बैंक लि., एभरेष्ट बैंक लि., लक्ष्मी बैंक लि., बैंक अफ काठमाण्डु लि., एनआईसी एसिया बैंक लि., नेपाल बंगलादेश बैंक लि., सिद्धार्थ बैंक लि., ग्लोबल आइएमई बैंक लि., सानिमा बैंक लि., एनएमबि बैंक लि., लुम्बिनी विकास बैंक लि., राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लि., माछापुच्छ्रे बैंक लि., कामना सेवा विकास बैंक लि., एनसिसि बैंक लि., महालक्ष्मी विकास बैंक लि., हिमालयन बैंक लि., मेघा बैंक लि., प्राइम कर्मासियल बैंक लि., सिभिल बैंक लि., कुमारी बैंक लि., सेन्चुरी कर्मासियल बैंक लि., नेपाल एसबिआई बैंक लि., कैलास विकास बैंक लि., ज्योति विकास बैंक लि., प्रभु बैंक लि., नेपाल ईन्भेष्टमेण्ट बैंक लि., फर्स्ट माईक्रोफाईनान्स डेभलपमेण्ट बैंक लि., सनराईज बैंक लि., आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडहरूसँग सौहार्दपूर्ण व्यावसायिक सम्बन्ध रहेको छ ।

यस संस्थाले Microcredit Summit Campaign, Plan Nepal, CGAP, CMF, CSD, Deprosc Nepal, Metlife Insurance, MEDEP, अवसर फाउण्डेसन, निक्षेप तथा कर्जा सुरक्षण कोष, राष्ट्रिय वीमा संस्थान, सगरमाथा इन्सोरेन्स कम्पनी लि., प्रुडेन्सियल ईन्स्युरेन्स कम्पनी लिमिटेड, वीमा समिति, नेपाल विमक संघ तथा नेपाल लघुवित्त बैंकर्स संघ लगायतका संस्थाहरूसँग सहकार्य गर्दै आएको व्यहोरा अनुरोध गर्दछु ।

यसका अलावा, नेपाल लघुवित्त बैंकर्स संघको सहायक कम्पनी Nepal FinSoft Company Limited को सञ्चालक समितिको अध्यक्षमा यस संस्थाको प्रतिनिधि रहेको व्यहोरा समेत यहाँहरूमा जानकारी गराउन चाहन्छु ।

(६). सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण:

संस्थाको बर्तमान सञ्चालक समितिमा निम्न बमोजिम प्रतिनिधित्व रहेको व्यहोरा यस सभा समक्ष जानकारी गराउन चाहन्छु ।

क्र.सं.	सञ्चालकको नाम	पद	प्रतिनिधित्व
१	श्री दिपक खनाल	अध्यक्ष	लुम्बिनी विकास बैंक लिमिटेड
२	डा. भृगुनृषि दुवाडी	सञ्चालक	सर्वसाधारण शेयरधनी
३	श्री रीता पौडेल	सञ्चालक	सर्वसाधारण शेयरधनी
४	श्री रमेशकुमार रघुवंशी	सञ्चालक	सर्वसाधारण शेयरधनी
५	श्री नरेशमान प्रधान	सञ्चालक	स्वतन्त्र सञ्चालक
६	श्री यज्ञप्रकाश न्यौपाने	सञ्चालक	कृषि विकास बैंक लिमिटेड
७	श्री सुबोध लोहनी	सञ्चालक	नविल बैंक लिमिटेड

यस वित्तीय संस्थाको सञ्चालक समितिमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नु भएका श्री प्रताप सुवेदीको स्थानमा मिति २०७५/११/१० देखि श्री पूर्णप्रसाद आचार्यले प्रतिनिधित्व गर्दै आउनु भएकोमा मिति २०७६/०६/०८ गते देखि श्री यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गरी आउनु भएको छ । त्यस्तै नविल बैंक लिमिटेडको



तर्फबाट श्री यज्ञप्रसाद शर्माले प्रतिनिधित्व गरिरहनु भएकोमा मिति २०७६/०८/२५ गते देखि श्री सुबोध लोहनीले प्रतिनिधित्व गर्नु भएको व्यहोरा सभालाई जानकारी गराउँदछु । यस संस्थाको सञ्चालकको रूपमा श्री प्रताप सुवेदी, श्री पूर्णप्रसाद आचार्य र श्री यज्ञप्रसाद शर्माले संस्थाको उन्नति प्रगतिमा पुऱ्याउनु भएको योगदानको कदर गर्दै उहाँहरू प्रति सञ्चालक समिति हार्दिक धन्यवाद दिन चाहन्छ ।

(७). कारोवारलाई असर गर्ने मुख्य कुराहरू:

लघुवित्तको कारोवार गर्ने यस संस्थालाई निम्न कुराहरूले असर पार्दछ:-

१. वित्तीय संस्थाहरूबाट लिएको कर्जा सापटको ब्याजदर वृद्धि हुँदै जाँदा कोषको लागत दर बढीभई मुनाफा रकममा कमी आउन सक्ने ।
२. कार्यक्रम तथा सेवाको आकारको वृद्धिको तुलनामा कर्मचारी तथा संचालन खर्चको वृद्धिको अनुपातमा बढि वृद्धि हुनु ।
३. लघुवित्त वित्तीय संस्थाहरूको वृद्धि र अब्यवस्थित शाखा विस्तारले प्रतिस्पर्धा सहित कार्यक्रम विस्तार कठीन भएको र अस्वस्थ प्रतिस्पर्धा बढदै गएको ।
४. प्रभावकारी कर्जा सूचना केन्द्रको कमी ।
५. प्रविधि, सीप, श्रोत र साधनको कमिले गर्दा लघुवित्त सेवाहरूको बैज्ञानिक ढंगले संरचना हुन नसक्नु ।
६. बढ्दो Employee Turn Over संगै देखिएको योग्य कर्मचारीको अभाव र प्रति कर्मचारी उत्पादकत्वमा ह्रास ।
७. नियमनकारी निकायको नीतिगत परिवर्तनका कारणले श्रृजना हुने अवस्थाहरू ।
८. अविकसित तथा अल्प विकसित पूर्वाधारहरू । आदि...

उल्लेखित अवस्थामा यस वित्तीय संस्थालाई अभै प्रभावकारी ढंगले सञ्चालन गर्न यहाँहरूबाट अमूल्य सुभावको अपेक्षा गर्दछु ।

(८). लेखापरीक्षण प्रतिवेदन उपर सञ्चालक समितिको प्रतिक्रिया:

संस्थाको १७औं वार्षिक साधारण सभाबाट नियुक्त लेखापरीक्षक श्री एस. आर. पाण्डे एण्ड कम्पनीले समीक्षा वर्षको लेखापरीक्षण गर्नु भएको र प्रस्तुत लेखापरीक्षण प्रतिवेदनले संस्थाको यथार्थ स्थिति चित्रण गरेको छ । लेखापरीक्षण प्रतिवेदनमा कुनै नकारात्मक टिप्पणी रहेका छैन र लेखापरीक्षण प्रतिवेदन माथि सञ्चालक समितिको कुनै टिप्पणी रहेको छैन ।

(९). लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:

यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/०७६ को सम्पूर्ण कारोवार समावेश पछिको कुल मुनाफा रु.६६,९९,९८,३७६/६२ मध्ये नियमानुसार रु.६,६९,९९,८३८/०० कर्मचारी बोनस तथा रु.१८,१६,०१,११०/८० आयकरको लागि छुट्टयाइएको छ । तत्पश्चात स्थगन कर आम्दानी रु.२४,४९,१६०/०० सहित बाँडफाँडको लागि प्राप्त रु.४२,३८,४६,५८७/८२ बाट कानुनी प्रावधान अनुसार साधारण जगेडा (General Reserve) कोषमा रु.८,४७,६९,३१८/००, स्थगन जगेडा कोषमा रु. २४,४९,१६०/-, कर्मचारी कल्याण कोषमा रु.१५,००,०००/-, ग्राहक सुरक्षण कोषमा रु.५,२५,७६,६१९/-, कर्मचारी दक्षता अभिवृद्धि कोषमा रु.७८,३५,०७४/- र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रु.४२,३८,४६५/८८ व्यवस्था गरिएको छ ।

उपरोक्त बाँडफाँड पछि बाँकी रहन आएको रु.२७,०४,७७,९५०/९४ र गत वर्षको अवितरित मुनाफा रु.६,७८,३५,१९५/६४ तथा आ.व. २०७५/०७६ मा ग्राहक सुरक्षण कोषबाट रु.३४,८९,२६५/-, कर्मचारी दक्षता अभिवृद्धि कोषबाट रु.५२,२१,३४९/-, र संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.१२,२०,८५३/- फिर्ता भै कायम भएको अवितरित मुनाफा रकम रु.३४,८२,४४,६१३/५८ बाट यस वित्तीय संस्थाको मिति २०७६ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.७७,३४,१०,४४१/९३ को ३० (तीस) प्रतिशतले हुने रकम रु.२३,२०,२३,१३२/५८ बोनस शेयर बापत र १५ (पन्ध्र) प्रतिशतले हुने रकम रु.११,६०,११,५६६/०० (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) नगद लाभांश बापत बितरण गर्न र उक्त बोनस शेयर र नगद लाभांश वितरण पश्चात बाँकी रहेको रकम रु. २ लाख ०९ हजार ९१५/- अवितरित मुनाफा वासलातमा सार्न प्रस्ताव गरिएको छ । स्वीकृतिका लागि म यस सभालाई आग्रह गर्दछु ।

(१०). संस्थाले आ.व. २०७५/०७६ मा सम्पन्न गरेको प्रमुख कारोवार तथा कारोवारमा आएको महत्वपूर्ण परिवर्तन:

समीक्षा आ.व.मा यस वित्तीय संस्थाले सम्पन्न गरेको कारोवारको तुलनात्मक सारांश निम्न बमोजिम रहेको व्यहोरा शेयरधनी महानुभावहरूलाई अवगत गराउन चाहन्छु:-

विवरण	ईकाई	आ.व. २०७५/०७६	आ.व. २०७४/०७५	फरक
यस आ.व.मा भएको कुल कर्जा लगानी	रु. हजारमा	१३,८०,७५,१४	९,६१,६०,०८	४,१९,१५,०६
यस आ.व.मा भएको कुल कर्जा असूली	रु. हजारमा	९,७१,८०,०४	७,२६,८६,२८	२,४४,९३,७६
लगानीमा रहिरहेको बाँकी कुल कर्जा	रु. हजारमा	११,९६,८१,४९	७,८७,८६,३९	४,०८,९५,१०
यस आ.व.को व्याज तथा अन्य आमदानी	रु. हजारमा	१,९३,३४,९३	१,२७,६५,८०	६५,६९,१३
कर्मचारी खर्च (उपदान र बिदाकोष समेत)	रु. हजारमा	२८,४१,३८	२६,११,६९	२,२९,६९
कार्यालय सञ्चालन खर्च	रु. हजारमा	११,०२,८४	७,५२,९६	३,४९,८८
यस आ.व.मा भएको व्याज खर्च	रु. हजारमा	८६,२७,७८	५३,८७,७६	३२,४०,०२
यस आ.व.मा छुट्टाइएको जोखिम व्यवस्था	रु. हजारमा	६६,५३	४,००,६५	(३,३४,१२)
बोनस तथा कर अधिको सञ्चालन मुनाफा	रु. हजारमा	६६,९९,९८	३६,१५,१०	३०,८४,८८

(११). आन्तरिक नियन्त्रण प्रणाली:

यस वित्तीय संस्थामा विभागीय जिम्मेवारी, प्रशासनिक नियन्त्रण, बजेटरी नियन्त्रण, नियमित स्थलगत र गैरस्थलगत अनुगमन, आन्तरिक लेखापरीक्षण नियमित गर्ने गरिएको छ । सो कार्यहरूको लागि लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति कार्यरत रहेका छन् । उपरोक्त बाहेक, प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सबै विभागीय प्रमुखहरू सदस्य रहने गरी सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति रहेको छ। यसै गरी आर्थिक निर्देशन समिति, खरिद समिति, कर्मचारी पदपूर्ति समिति, श्रम सम्बन्ध समिति, कर्मचारी घरजग्गा सापटी समिति, सम्पत्ति लिलाम समिति, कागज धुल्याउने समिति, खराब कर्जा असूली इकाई समेत गठन गरी प्रभावकारी कार्यान्वयन थालिएको छ भने पाक्षिक रूपमा कार्यकारिणी र बरिष्ठ कार्यकारिणी तहका कर्मचारीहरूको बैठक बसी समसामयिक विषयहरूमा छलफल गर्ने र आवश्यक ठानिएको विषयहरूमा सञ्चालक समिति तथा सञ्चालक समिति मातहतका समितिहरूलाई राय तथा सिफारिस उपलब्ध गराउने गरेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

क. लेखापरीक्षण समिति:

सञ्चालक श्री रमेशकुमार रघुवंशीको संयोजकत्वमा सञ्चालक डा. भृगुश्रीषि दुवाडी र आन्तरिक लेखापरीक्षण विभागको विभागीय प्रमुख श्री पवनराज पाठक सदस्य सचिव रहनु भएको ३ सदस्यीय लेखापरीक्षण समिति कार्यरत रहेको छ । लेखापरीक्षण समितिले समीक्षा वर्षमा गरेका मुख्य काम कारवाही सम्बन्धी विवरण कम्पनी ऐन २०६३ को दफा १०९(४) सम्बन्धी अन्य थप विवरणहरूको दफा (ज) मा उल्लेख गरिएको छ ।

ख. जोखिम व्यवस्थापन समिति

सञ्चालक श्री सुबोध लोहनीको संयोजकत्वमा लेखापरीक्षण समितिको संयोजक रहनु भएका सञ्चालक श्री रमेशकुमार रघुवंशी पदेन सदस्य, कर्जा / सञ्चालन तथा निरीक्षण विभागको विभागीय प्रमुख श्री हेमकुमार काफ्ले सदस्य र जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री हरिप्रसाद आचार्य सदस्य सचिव रहनु भएको ४ सदस्यीय जोखिम व्यवस्थापन समिति कार्यरत रहेको छ ।

ग. कर्मचारी सेवा सुविधा समिति

सञ्चालक श्री नरेशमान प्रधानको संयोजकत्वमा सञ्चालक श्री रीता पौडेल, निमित्त प्रमुख कार्यकारी अधिकृत श्री हेमकुमार काफ्ले, वित्त तथा लेखा विभागको विभागीय प्रमुख श्री राजु महत क्षेत्री सदस्य र मानव संसाधन तथा



तालिम विभागका विभागीय प्रमुख श्री ज्ञानेन्द्रप्रसाद अर्याल सदस्य सचिव रहनु भएको ५ सदस्यीय कर्मचारी सेवा सुविधा समिति कार्यरत रहेको छ।

घ. सम्पत्ति शुद्धिकरण अनुगमन समिति

सञ्चालक डा. भृगुश्रृषि दुवाडीको संयोजकत्वमा सञ्चालक श्री यज्ञप्रकाश न्यौपाने, निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हानुभएका कर्जा /सञ्चालन तथा निरीक्षण विभागको विभागीय प्रमुख श्री हेमकुमार काफ्ले सदस्य र अनुपालना हेर्ने विभागका विभागीय प्रमुख श्री पुष्पराज अधिकारी सदस्य सचिव रहनु भएको ४ सदस्यीय सम्पत्ति शुद्धिकरण अनुगमन समिति कार्यरत रहेको छ।

उल्लेखित समितिहरूले नियमनकारी निकायहरूको निर्देशन तथा प्रचलित कानुनी व्यवस्था बमोजिम सुधारात्मक कारवाहीको लागि व्यवस्थापनलाई निर्देशन तथा सञ्चालक समितिमा सुभाव दिने गरेको व्यहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहन्छु ।

ङ. मर्जर तथा एक्विजिशन समिति:

नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी वित्तीय कारोवार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्ने /गाभिने र प्राप्ति गर्ने नीतिलाई सहयोग पुऱ्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी नियमावली, २०७३ को विनियम ५ (१) बमोजिम आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी यस वित्तीय संस्थसंग अन्य लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि प्रयोजनको लागि संभावित तथा ईच्छुक संस्थाहरूसंग भेटघाट र छलफल गर्नुका साथै अन्य आवश्यक तयारी कार्यहरू गर्नको लागि सञ्चालक श्री यज्ञप्रकाश न्यौपानेको संयोजकत्वमा सञ्चालक डा. भृगुश्रृषि दुवाडी र सञ्चालक श्री रमेशकुमार रघुवंशी सदस्य तथा यस वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहेको ४ सदस्यीय मर्जर तथा प्राप्ति (Merger/Acquisition) समिति गठन गरिएको र उक्त समितिले हालसम्म ३ वटा बैठक बसी संभावित तथा ईच्छुक संस्थाहरूसंग भेटघाट र छलफल गरेको व्यहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउदछु ।

शेयरधनी महानुभावहरू,

अन्त्यमा, यस वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ-आफ्नो क्षेत्रबाट पुऱ्याउनु भएको योगदानका लागि सम्पूर्ण शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि.एस. एण्ड क्लियरिङ लिमिटेड, बैंक तथा वित्तीय संस्थाहरू,लेखापरीक्षक, दातृ निकायहरू र यस संस्थाका कर्मचारीहरू लगायत सम्बद्ध पक्षहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिंदै आगामी दिनहरूमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु।

धन्यवाद ।

मिति : २०७६/१०/२६
भरतपुर, चितवन ।

दिपक खनाल
अध्यक्ष

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको
केन्द्रीय कार्यालय भरतपुर-१०, चितवन

यस वित्तीय संस्थाको आ.व. २०७४/०७५ को अन्त्य सम्म कार्यक्रम कायम रहेका प्रदेश, जिल्ला, शाखा तथा आ. व. २०७५/०७६ मा थप भएका जिल्ला तथा शाखाहरूको विवरण :

क्र.सं.	प्रदेश	जिल्ला	आ.व.२०७४/०७५ को शाखा संख्या	आ.व.२०७५/०७६ मा थप	जम्मा
१	प्रदेश नं. १	ताप्लेजुङ्ग	१	-	१
२		पाँचथर	१	-	१
३		ईलाम	१	-	१
४		भापा	१	-	१
५		संखुवासभा	१	-	१
६		भोजपुर	१	-	१
७		तेह्रथुम	१	-	१
८		धनकुटा	१	-	१
९		मोरङ्ग	१	१	२
१०		सोलुखुम्बु	१	-	१
११		ओखलढुङ्गा	१	-	१
१२		खोटाङ्ग	१	-	१
१३		उदयपुर	२	-	२
१४		सुनसरी	२	-	२
जम्मा		१४	१६	१	१७
१५	प्रदेश नं. २	सप्तरी	१	-	१
१६		सिरहा	१	-	१
१७		धनुषा	२	-	२
१८		महोत्तरी	२	-	२
१९		सर्लाही	३	-	३
२०		रौतहट	४	-	४
२१		बारा	५	-	५
२२	पर्सा	४	-	४	
जम्मा		८	२२	-	२२
२३	प्रदेश नं. ३	दोलखा	२	-	२
२४		रामेछाप	१	-	१
२५		सिन्धुली	१	-	१
२६		सिन्धुपाल्चोक	२	-	२
२७		काभ्रेपलान्चोक	१	-	१
२८		नुवाकोट	२	-	२
२९		रसुवा	२	-	२
३०		धादिङ्ग	५	-	५
३१		ललितपुर	३	-	३
३२		चितवन	४	-	४
३३	मकवानपुर	१	-	१	
जम्मा		११	२४	-	२४



क्र.सं.	प्रदेश	जिल्ला	आ.व.२०७४/०७५ को शाखा संख्या	आ.व.२०७५/०७६ मा थप	जम्मा
३४	प्रदेश नं. ४	गोरखा	४	-	४
३५		लमजुङ्ग	१	-	१
३६		तनहु	२	-	२
३७		कास्की	३	-	३
३८		पर्वत	१	-	१
३९		बाग्लुङ्ग	१	-	१
४०		म्याग्दी	१	-	१
४१		स्याङ्गजा	२	-	२
४२		नवलपुर	१	-	१
जम्मा		९	१६	-	१६
४३	प्रदेश नं. ५	पाल्पा	१	-	१
४४		गुल्मी	१	-	१
४५		अर्घाखाची	१	-	१
४६		प्युठान	१	-	१
४७		रोल्पा	१	-	१
४८		परासी	२	-	२
४९		रूपन्देही	२	-	२
५०		कपिलबस्तु	२	-	२
५१		दाङ्ग	२	-	२
५२		बाके	१	-	१
५३	बर्दिया	२	-	२	
५४	पुर्वी रूकुम	-	१	१	
जम्मा		१२	१६	१	१७
५५	प्रदेश नं. ६	सल्यान	१	-	१
५६		रूकुम	१	-	१
५७		सुर्खेत	२	-	२
५८		जाजरकोट	१	-	१
५९		दैलेख	१	-	१
६०		कालिकोट	१	-	१
६१		जुम्ला	१	-	१
६२		मुगु	१	-	१
जम्मा		८	९	-	९
६३	प्रदेश नं. ७	अछाम	१	-	१
६४		बाजुरा	१	-	१
६५		बझाङ्ग	१	-	१
६६		डोटी	१	-	१
६७		दार्चुला	१	-	१
६८		बैतडी	१	-	१
६९		डडेल्धुरा	१	-	१
७०		कैलाली	३	१	४
७१		कञ्चनपुर	३	-	३
जम्मा		९	१३	१	१४
कुल जम्मा			११६	३	११९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको

१८औं वार्षिक साधारण सभामा प्रस्तुत

सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने

कम्पनी ऐन, २०६३ को दफा १०९(४) संग सम्बन्धित अन्य थप विवरणहरू

यस वित्तीय संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेखित व्यहोराका अतिरिक्त अतिरिक्त कम्पनी ऐन, २०६३ को दफा १०९ को उपदफा(४) बमोजिमको प्रतिवेदन देहाय बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु :-

- क. **शेयर जफत भएको भए जफत भएको शेयरको विवरण** : समीक्षा वर्षमा यस वित्तीय संस्थाको कुनै शेयर जफत भएको छैन।
- ख. **विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन** : यस वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।
- ग. **कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र सो अवधिमा कम्पनीको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन** : यस वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।
- घ. **आधारभूत शेयरधनीहरूले संस्थालाई उपलब्ध गराएको जानकारी**: यस वित्तीय संस्थाको ५ प्रतिशत वा सो भन्दा बढी शेयर ग्रहण गर्ने आधारभूत शेयरधनीहरूबाट छुट्टै जानकारी उपलब्ध भएको छैन ।
- ङ. **विगत आर्थिक वर्षमा सञ्चालक तथा पदाधिकारीहरूले ग्रहण गरेको शेयर स्वामित्व र कारोवारमा संलग्नता** : यस वित्तीय संस्थाको सञ्चालक तथा पदाधिकारीहरूले धारण गरेको साधारण शेयर देहाय बमोजिम रहेको छ:-

क्र.सं	सञ्चालक तथा पदाधिकारीको नाम	पद	ग्रहण गरेको कूल शेयर
१	श्री दिपक खनाल प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.	अध्यक्ष	संस्थागत १०,०३,१३९/३५ कित्ता (सर्वसाधारण समूहको समेत)
२	डा. भृगुश्रीष दुवाडी प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत ३,८०१/६९ कित्ता
३	श्री रीता पौडेल प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत १,७२२/८५ कित्ता
४	श्री रमेशकुमार रघुवंशी प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत १,७७१/०६ कित्ता
५	श्री नरेशमान प्रधान प्रतिनिधि, स्वतन्त्र सञ्चालक	सञ्चालक	व्यक्तिगत ११०/०० कित्ता
६	श्री यज्ञप्रकाश न्यौपाने प्रतिनिधि, कृषि विकास बैंक लि.	सञ्चालक	संस्थागत ७,४५,९६३/५५ कित्ता (सर्वसाधारण समूहको समेत)
७	श्री सुबोध लोहनी प्रतिनिधि, नविल बैंक लिमिटेड	सञ्चालक	संस्थागत ९,९९,०७५/९५ कित्ता (सर्वसाधारण समूहको समेत)
८	श्री हेमकुमार काफ्ले	नि.प्रमुख कार्यकारी अधिकृत	व्यक्तिगत १,३३६/९३ कित्ता
९	श्री पुष्पराज अधिकारी	विभागीय प्रमुख	व्यक्तिगत ५,३२९/७९ कित्ता
१०	श्री हरिप्रसाद आचार्य	विभागीय प्रमुख	व्यक्तिगत ५,३२९/७९ कित्ता
११	श्री बुद्धिराज घिमिरे	विभागीय प्रमुख	व्यक्तिगत ३,२०२/०६ कित्ता
१२	श्री युवराज बर्तेला	विभागीय प्रमुख	व्यक्तिगत १,१५१/१७ कित्ता
१३	श्री ज्ञानेन्द्रप्रसाद अर्याल	विभागीय प्रमुख	व्यक्तिगत १,३३६/९३ कित्ता
१४	श्री पवनराज पाठक	विभागीय प्रमुख	व्यक्तिगत १३७/४९ कित्ता
१५	श्री राजुमहत क्षेत्री	विभागीय प्रमुख	व्यक्तिगत १४९/९३ कित्ता

यस वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरू शेयर कारोवारमा संलग्न नरहेको व्यहोरा यस सभालाई जानकारी गराउन चाहन्छु ।

- च. **विगत आर्थिक वर्षमा (२०७५/०७६) मा कम्पनीसँग सम्बन्धित सम्भौतामा कुनै सञ्चालक तथा निजका नातेदारहरूको व्यक्तिगत स्वार्थको वारेमा उपलब्ध जानकारीको व्यहोरा** : समीक्षा वर्षमा यस वित्तीय संस्थासँग सम्बन्धित सम्भौताहरूमा यस कम्पनीका कुनै सञ्चालक तथा निजका नजिकका नातेदारहरूको कुनै संलग्नता नरहेको ।



- छ. कम्पनीले आफ्नो शेयर आफै खरिद गरे नगरेको : हालसम्म यस संस्थाले आफ्नो शेयर आफै खरिद गरेको छैन ।
- ज. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा र सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण : सञ्चालक श्री रमेशकुमार रघुवंशीको संयोजकत्वमा सञ्चालक डा. भृगुश्रीषि दुवाडी र आन्तरिक लेखापरीक्षण विभागको विभागीय प्रमुख श्री पवनराज पाठक सदस्य सचिव रहनु भएको ३ सदस्यीय लेखापरीक्षण समिति कार्यरत रहेको छ।
आ.व. २०७५/०७६ मा लेखापरीक्षण समितिका सञ्चालक सदस्यहरूलाई बैठक भत्ता वापत प्रति बैठक प्रति सञ्चालक रू.५,०००/०० का दरले प्रदान गरिएको छ । साथै उक्त बैठकमा सहभागी हुदा खाना/खाजा उपलब्ध गराईएको छ । लेखापरीक्षण समितिले समीक्षा वर्षमा गरेका मुख्य काम कारवाही तथा उक्त समितिले सञ्चालक समितिलाई दिएको सुझावहरू देहाय बमोजिम रहेको छ :
१. सञ्चालक समितिबाट स्वीकृत कार्यक्रम तथा बजेटले निर्दिष्ट गरेको कार्यक्रमको लक्ष्य बमोजिम प्रगति हासिल भए/नभएको समीक्षा गरी लक्ष्य हासिल नभएका सूचकांकहरूको प्रगति हासिल गर्न व्यवस्थापलाई निर्देशन दिने गरेको ।
 २. वित्तीय संस्थाको त्रैमासिक अपरिष्कृत वित्तीय विवरणहरूको समीक्षा गरी वित्तीय विवरणमा उल्लेखित सूचकांकहरूको गत त्रैमासको तुलनामा वित्तीय सूचकहरूको प्रगति भए/नभएको समीक्षा गरी प्रगति हासिल गर्न व्यवस्थापनलाई आवश्यक निर्देशन दिने गरेको ।
 ३. स्वीकृत वार्षिक योजना अनुरूप वित्तीय संस्थाको शाखा कार्यालयहरू तथा केन्द्रिय कार्यालयको आन्तरिक लेखापरीक्षण गरी आन्तरिक लेखापरीक्षणले औल्याएका कैफियतहरूको तत्काल सुधार गरी सम्परीक्षण गराउन व्यवस्थापनलाई निर्देशन दिने गरेको ।
 ४. नियामक निकायहरू र नेपाल राष्ट्र बैंकको स्थलगत गैर स्थलगत निरीक्षणको प्रतिवेदनले औल्याएका कैफियतहरूको सम्बन्धमा व्यवस्थापनसंग प्रतिक्रिया माग गरी लेखापरीक्षण समितिले उल्लेखित कैफियतहरूको सुधारका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र उल्लेखित कैफियतहरूको सन्दर्भमा सञ्चालक समिति समक्ष राय पेश गर्ने गरेको ।
 ५. वाह्य लेखापरीक्षकको प्रतिवेदनले औल्याएका कैफियतहरूको सम्बन्धमा व्यवस्थापनको प्रतिक्रिया माग गरी लेखापरीक्षण समितिले उल्लेखित कैफियतहरूको सुधारका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र उल्लेखित कैफियतहरूको सन्दर्भमा सञ्चालक समिति समक्ष राय पेश गर्ने गरेको ।
 ६. नियामक निकायहरूले समय/समयमा गरेका परिवर्तित नीति/नियम र निर्देशनहरूको लेखापरीक्षण समितिमा आवश्यक छलफल भई उल्लेखित व्यवस्थाहरूको आवश्यक कार्यान्वयनको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र सञ्चालक समिति समक्ष राय/सुझाव पेश गर्ने गरेको ।
- झ. आ.व. २०७५/०७६ को कुल व्यवस्थापन खर्चको विवरण: समीक्षा वर्षमा यस वित्तीय संस्थाको निम्न बमोजिम कुल व्यवस्थापन खर्च रू.३९,४४,२२,६६०/६० मात्र रहेको छ ।
- | | |
|---------------------------|--------------------|
| (क) कर्मचारी खर्च | रू.२८,४९,३८,२९६/५८ |
| (ख) कार्यालय सञ्चालन खर्च | रू.११,०२,८४,४४४/०२ |
- विस्तृत विवरण वासलातको अनुसूची ४.१७ र ४.१८ मा उल्लेख गरिएको छ ।
- ञ. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बुझाउन पर्ने कुनै रकम बुझाउन बाँकी रहे नरहेको: संस्थागत आधारभूत शेयरधनीहरूको संलग्न लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको संस्थागत कर्जा सापट तथा कारोवारको सिलसिलामा खोलिएको खाता बाहेक त्यस्तो कुनै कारोवार नरहेको तथा उल्लेखित पक्षहरूसँग संस्थाको अन्य लेना रकम बाँकी रहेको छैन ।
- ट. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:

(अ) सञ्चालकहरूलाई आ.व. २०७५/०७६ मा सञ्चालकहरूलाई निम्न बमोजिम भुक्तानी भएको छः

भुक्तानीको विवरण	कुल भुक्तान रकम रू.
सञ्चालक समिति र मातहतका समितिहरूको बैठकमा सहभागी भए वापत प्रति बैठक ५,०००/-का दरले	११,८५,०००/-
पत्रपत्रिका वापत प्रति सञ्चालक वार्षिक रूपमा रू.५,०००/- का दरले	३५,०००/-
सञ्चार वापत प्रति सञ्चालक प्रति महिना रू.१,५००/- का दरले	१,२६,०००/-
बैठकमा सहभागी हुदा सञ्चालकहरूलाई खाना/खाजा खर्च	४,२६,२२२/-
सञ्चालक शिक्षा कार्यक्रममा सञ्चालकहरू सहभागी भए वापतको खर्च	९६,४१२/-

(आ) अन्तर्राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरूको अध्ययन अवलोकन भ्रमणले अन्तर्राष्ट्रियस्तरको ज्ञान, सीप, अनुभव र प्रविधिको बारेमा जानकारी हासिल हुने उद्देश्यले सञ्चालक समितिको अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणसम्बन्धी कार्यविधि २०७५ बमोजिम समीक्षा वर्षमा सञ्चालक समितिका पदाधिकारीहरू बैदेशिक भ्रमणमा जादा लागेको खर्च रू.२६,९९,४३६/२५

(इ) प्रमुख कार्यकारी अधिकृत, श्री अमराज खड्कालाई समीक्षा वर्षमा गरिएको भुक्तानीको विवरणः

भुक्तानीको विवरण	भुक्तान रकम रू.
तलव, भत्ता, बिदा वापत	२३,३७,०००/-
कर्मचारी बोनस	३,४०,७४२/८८
प्रचलित व्यवस्था अनुसारको सुविधा (दशै)	१,८०,०००/-
औषधी उपचार	१,६०,०००/-
सञ्चालक समितिको अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी कार्यविधि २०७५ बमोजिम समीक्षा वर्षमा विदेश भ्रमणमा जांदाको खर्च	४,९९,२३७/-

(ई) व्यवस्थापन तहमा कार्यरत अन्य पदाधिकारीहरूलाई समीक्षा वर्षमा तलव, भत्ता, बिदा, दशै खर्च, औषधि उपचार खर्च रू.१,२८,४३,१४०/०५

(उ) यस आ.व. को कुल कर्मचारी खर्च रू.२८,४१,३८,२१६/५८

अन्तर्राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरूको अध्ययन अवलोकन भ्रमणले अन्तर्राष्ट्रियस्तरको ज्ञान, सिप, अनुभव र प्रविधिको बारेमा जानकारी हासिल हुने उद्देश्यले सञ्चालक समितिको अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी कार्यविधि २०७५ बमोजिम समीक्षा वर्षमा सञ्चालक समितिका पदाधिकारीहरू बैदेशिक भ्रमणमा जादा लागेको खर्च र प्रमुख कार्यकारी अधिकृत श्री अमराज खड्का विदेश भ्रमणमा जांदाको खर्च अनुमोदनको लागि अनुरोध गर्दछु ।

ठ. **शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकमः**

आर्थिक वर्ष २०७५/०७६ अन्त्यमा शेयरधनीहरूले बुझिलिन बाँकी लाभांश रकम रू.१,९३,०४,४१७/१७ रहेको छ । उक्त रकममा आ. व. २०७५/०७६ को लागि प्रस्तावित लाभांश रू.१,९६,०,११,५६६/०० पारित भए पश्चात कुल अवितरित लाभांश रू.१३,५३,१५,९८३/१७ हुनेछ । आ.व. २०७५/०७६ सम्मको भुक्तान हुन बाँकी रहेको रकम बुझिलिन पटक-पटक सूचना प्रकाशन गर्नुका साथै संस्थाको वेबसाईटमा शेयरधनीको नामावली राखिएकोले आफ्नो लाभांश रकम यथाशिघ्र बुझिलिनु हुन हार्दिक अनुरोध गर्दछु ।

ड. **दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरणः** समीक्षा वर्षमा यस वित्तीय संस्थाको शाखाहरूलाई साधन सम्पन्न गर्दै लैजाने क्रममा समीक्षा वर्षमा विभिन्न शाखाहरूबाट पटक पटक गरी रू.१,४७,२३,०७३/०९ सवारी साधन, रू.७३,८६,६८७/२७ को कार्यालय सामान तथा अन्य उपकरण (सफ्टवेयर) रू.५२,०००/०० को समेत कुल रू.२,२१,६१,७६०/३६ को सम्पत्तिहरू आर्थिक प्रशासन विनियमावलीको अधिनमा रही खरिद गरेको र कुनै सम्पत्तिहरू बिक्री नभएको व्यहोरा जानकारी गराउन चाहन्छु । सम्पत्तिको खरिद विवरण वासलातको अनुसूची ४.१० मा उल्लेख रहेको छ ।

ढ. **दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोवारको विवरणः** संस्थाको आफ्नो कारोवार तथा व्यवसायको सिलसिलामा गरिएका कारोवार वाहेक कम्पनी ऐन २०६३ को दफा १७५ आकर्षित हुने अन्य कुनै कारोवार भएको छैन ।

ण. **कम्पनी ऐन २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराः** नभएको ।

त. **अन्य आवश्यक कुराहरूः** नभएको ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम
(२) संग सम्बन्धित वार्षिक प्रतिवेदन

१. सञ्चालक समितिको प्रतिवेदन: १८औं वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन: १८औं वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण: १८औं वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
४. कानुनी कारवाही सम्बन्धी विवरण:
 - (क) संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए: संस्थाको जीतपुर शाखाको ऋणी सदस्यको श्रीमानले संस्थालाई विपक्षी बनाई जिल्ला अदालत कलैया, बारामा मुद्दा दायर गरेकोमा उक्त मुद्दा मिलापत्र भई सदस्यको हरहिसाव राफसाफ भईसकेको ।
 - (ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए: – यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।
 - (ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए: – यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण:
 - (क) धितोपत्र बजारमा भएको संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा:
धितोपत्र बजारमा शेयर कारोबार क्रेता र बिक्रेता बिच स्वस्थ प्रतिस्पर्धाको आधारमा हुने भएकोले व्यवस्थापन तथा सञ्चालकहरूको कुनै धारणा नभएको । समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था सन्तोषजनक रहेको छ ।
 - (ख) आ.व. २०७५/०७६ मा वित्तीय संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन (श्रोत: नेपाल स्टक एक्सचेन्जको वेबसाईट)

त्रैमास (महिना)	अधिकतम मूल्य रू.	न्यूनतम मूल्य रू.	अन्तिम मूल्य रू.	कारोबार भएको कुल दिन	कारोबार संख्या	कारोबार भएको कुल शेयर संख्या
पहिलो त्रैमास (२०७५ असोज मसान्त)	७४८/-	६३०/-	६६२/-	६१	८२५	८७,२५६
दोश्रो त्रैमास (२०७५ पौष मसान्त)	६८६/-	५५६/-	५७५/-	५९	९९६	१,३७,७५०
तेश्रो त्रैमास (२०७५ चैत्र मसान्त)	६१९/-	५५५/-	५९३/-	६०	१,१२१	१,३२,०९६
चौथो त्रैमास (२०७६ आषाढ मसान्त)	७७०/-	५९५/-	७२२/-	६४	१,८७७	३,२९,९१०

६. समस्या तथा चुनौती:

(क) आन्तरिक समस्या तथा चुनौती :

- दक्ष जनशक्तिको अभाव तथा कर्मचारीहरूबाट सेवा परित्याग (ड्रपआउट)।
- कमजोर भौतिक पुर्वाधार तथा आधुनिक व्यवस्थापन सूचना प्रणालीको अभाव ।
- जोखिम व्यवस्थापन थप प्रभावकारी बनाउनु पर्ने ।

(ख) बाह्य समस्या तथा चुनौती :

- उच्च कोष लागत ।
- संख्यात्मक रूपमा वृद्धि भएको लघुवित्त संस्थाहरूको शाखा विस्तारसगै बढ्ने सदस्यहरूको दोहोरोपना ।
- नियमनकारी निकायबाट अप्रत्यासित रूपमा हुन सक्ने नीतिगत परिवर्तन र सोबाट सिर्जित अवस्था ।

७. संस्थागत सुशासन:

नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य ऐन र नियमहरूको पालना गरिनुको साथै वित्तीय संस्थाबाट प्रबन्धपत्र नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, आन्तरिक लेखापरीक्षण कार्यविधि, बचत तथा कर्जा परिचालन कार्यविधि, सम्पत्ति तथा दायित्व नीति लगायतका अन्य कार्यविधिहरू बनाई लागु गरिएको छ ।

संस्थागत सुशासनका लागि वित्तीय संस्थाको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति, सम्पत्ति दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति, कर्जा असुली इकाई लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरू गठन गरी सक्रिय रूपले कार्य सम्पादन भैरहेका छन् । उल्लेखित समितिहरू मार्फत बजारको अवस्था र प्रचलनमा रहेका नीति नियमहरूको अध्ययन गरी संस्थालाई आवश्यक नीतिहरूको निर्माण गर्ने, व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गर्ने र सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने र सम्पादन गरिएका कार्यहरूको मूल्यांकन/समीक्षा गर्ने कार्य समेत गरिएको छ ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
ठेगाना इमेल र वेबसाईड सहित	केन्द्रीय कार्यालय, भरतपुर, चितवन इमेल : info@ddb.org.np वेब : www.ddbank.org.np
फोन नं.	०५६-५२७९००, ०५६-५२३०५६
प्रतिवेदन पेश गरिएको आ.व.	२०७५/०७६

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) सञ्चालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति:

अध्यक्षको नाम : श्री दिपक खनाल नियुक्ति मिति : २०७३/११/२३

(ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य):

समूह	शेयर धनीहरूको विवरण	प्रतिशत	शेयर कित्ता	रकम रू.
संस्थापक	इजाजतपत्र प्राप्त संस्थाहरू	३५.२९७%	२७,२९,९४४.५३	२७,२९,९४४.५३/-
	अन्य संस्थाहरू	११.५५७%	८,९३,७९९.२१	८,९३,७९,९२१/-
	अन्य व्यक्तिहरू	४.१४६%	३२०६५०.११	३२०६५,०११/-
सर्वसाधारण	सर्वसाधारण शेयरधनीहरू	४९.००%	३७,८९,७१०.५७	३७,८९,७१,०५७/-
	जम्मा	१००%	७७,३४,१०४.४२	७७,३४,१०,४४२/-

(ग) सञ्चालक समिति सम्बन्धी विवरण :

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समूह	शेयर सख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरीका(विधि)
१	श्री दिपक खनाल अध्यक्ष हुमिन ५, पाल्पा	संस्थापक प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.	संस्थागत १०,०३,१३९.३५ (संस्थापक-७,२८,६३५.२६ सर्वसाधारण-२,७४,५०४.०९)	२०७३/११/२३	२०७३/११/२३	निर्वाचन
२	डा. भृगुश्रीषि दुवाडी सदस्य ललितपुर म.न.पा. १८, भैसेपाटी, ललितपुर	सर्वसाधारण	व्यक्तिगत ३,८०१.६९	२०७४/०९/२७	२०७४/१०/०३	निर्वाचन
३	श्री रीता पौडेल सदस्य कामनपा १४, कलकी, काठमाण्डौं	सर्वसाधारण	व्यक्तिगत १,७२२.८५	२०७४/०९/२७	२०७४/१०/०३	निर्वाचन
४	श्री रमेशकुमार रघुवंशी सदस्य कामनपा ३०, धोविधारा, काठमाण्डौं	सर्वसाधारण	व्यक्तिगत १,७७१.०६	२०७४/०९/२७	२०७४/१०/०३	निर्वाचन

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समूह	शेयर सख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरीका(विधि)
५	श्री नरेशमान प्रधान सदस्य कामनपा २९, ठमेल काठमाण्डौ	स्वतन्त्र सञ्चालक	व्यक्तिगत ११०.००	२०७५/०२/२०	२०७५/०२/२५	मनोनित
६	श्री यज्ञप्रकाश न्यौपाने सदस्य हापुर ४, दाङ्ग	संस्थापक प्रतिनिधि, कृषि विकास बैंक लि.	संस्थागत ७,४५,९६३.५५ (संस्थापक- ५,४४,०३८.७५ सर्वसाधारण-२,०१,९२४.८०)	२०७६/०६/०७	२०७६/०६/०८	निर्वाचन
७	श्री सुबोध लोहनी सदस्य कामनपा ४, भाटभटेनी, काठमाण्डौ	संस्थापक प्रतिनिधि, नविल बैंक लिमिटेड	संस्थागत ९,९९,०७५.९५ (संस्थापक- ७,२८,६३५.२६ सर्वसाधारण-२,७०,४४०.६९)	२०७६/०८/२४	२०७६/०८/२५	निर्वाचन

नोट : पछिल्लो साधारण सभा पछि सञ्चालकहरू नियुक्ति भए सो सम्बन्धि जानकारी:

यस वित्तीय संस्थाको सञ्चालक समितिमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट श्री प्रताप सुवेदीले प्रतिनिधित्व गर्नु भएकोमा उंहाको स्थानमा मिति २०७५/११/०६ देखि श्री पूर्णप्रसाद आचार्यले प्रतिनिधित्व गरिरहनु भएकोमा पुनः मिति २०७६/०६/०७ गते देखि श्री यज्ञप्रकाश न्यौपानेले र नविल बैंक लिमिटेडको तर्फबाट श्री यज्ञप्रसाद शर्माले प्रतिनिधित्व गरिरहनु भएकोमा मिति २०७६/०८/२४ गते देखि श्री सुबोध लोहनीले प्रतिनिधित्व गरिरहनु भएको छ ।

(घ) सञ्चालक समितिको बैठक

■ सञ्चालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

बैठक नं.	आ.व. २०७५/०७६ मा बसेका सञ्चालक समितिको बैठकको मिति	उपस्थित सञ्चालकको संख्या	बैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने सञ्चालकको संख्या मिति	बैठक नं.	गत आ.व. २०७४/०७५ मा बसेको बैठकको मिति
२२६	२०७५/०४/१०	७	छैन।	२०२	२०७४/०४/०८
२२७	२०७५/०४/१७	६	छैन।	२०३	२०७४/०४/३१
२२८	२०७५/०४/२१	७	छैन।	२०४	२०७४/०५/०४
२२९	२०७५/०५/१३	६	छैन।	२०५	२०७४/०६/०६
२३०	२०७५/०५/२६	७	छैन।	२०६	२०७४/०७/०८
२३१	२०७५/०६/१४	६	छैन।	२०७	२०७४/०७/२४
२३२	२०७५/०६/२८	७	छैन।	२०८	२०७४/०८/०७
२३३	२०७५/०७/२७	६	छैन।	२०९	२०७४/०८/११
२३४	२०७५/०८/१२	७	छैन।	२१०	२०७४/०९/०५
२३५	२०७५/०९/०६	७	छैन।	२११	२०७४/०९/०९
२३६	२०७५/०९/१३	७	छैन।	२१२	२०७४/०९/२३
२३७	२०७५/१०/०९	७	छैन।	२१३	२०७४/१०/०३
२३८	२०७५/१०/१५	७	छैन।	२१४	२०७४/११/०२
२३९	२०७५/१०/१७	७	छैन।	२१५	२०७४/११/१४
२४०	२०७५/११/१०	६	छैन।	२१६	२०७४/११/२३
२४१	२०७५/११/२३	७	छैन।	२१७	२०७४/१२/२२
२४२	२०७५/११/३०	७	छैन।	२१८	२०७५/०१/०९
२४३	२०७५/१२/१५	७	छैन।	२१९	२०७५/०१/१३



बैठक नं.	आ.व.२०७५/०७६ मा बसेका सञ्चालक समितिको बैठकको मिति	उपस्थित सञ्चालकको संख्या	बैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने सञ्चालकको संख्या मिति	बैठक नं.	गत आ.व. २०७४/०७५ मा बसेको बैठकको मिति
२४४	२०७६/०१/१०	७	छैन ।	२२०	२०७५/०१/२८
२४५	२०७६/०२/०२	६	छैन ।	२२१	२०७५/०२/२१
२४६	२०७६/०२/२०	७	छैन ।	२२२	२०७५/०२/२५
२४७	२०७६/०३/१६	७	छैन ।	२२३	२०७५/०३/१५
२४८	२०७६/०३/१८	७	छैन ।	२२४	२०७५/०३/१९
२४९	२०७६/०३/३०	७	छैन ।	२२५	२०७५/०३/२४

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण: छैन ।
- सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित - भए नभएको (नभएको अवस्थामा बैठकको मिति सहितकारण खुलाउने)			संस्थामा वैकल्पित सञ्चालक नभएको
बैठक नं.	अनुपस्थित सञ्चालकको नाम	कारण	
२२७	श्री यज्ञप्रसाद शर्मा	व्यक्तिगत कारण	
२२९	श्री प्रताप सुवेदी	व्यक्तिगत कारण	
२३१	श्री प्रताप सुवेदी	व्यक्तिगत कारण	
२३३	श्री नरेशमान प्रधान	व्यक्तिगत कारण	
२४०	डा. भृगुश्रृषि दुवाडी	व्यक्तिगत कारण	
२४५	श्री पूर्णप्रसाद आचार्य	व्यक्तिगत कारण	
सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखेको वा नराखेको			राखेको
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :			बढीमा २९ दिन
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:			२०७३/११/२३
सञ्चालक समितिको प्रति बैठक भत्ता अध्यक्ष			रु. ५,०००/- रु. ५,०००/-
सञ्चालक			
आ.व.२०७५/०७६ को सञ्चालक समितिको कुल बैठक खर्च (बैठक भत्ता र अन्य खर्च सहित)			रु. ११,८५,०००/-

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण:

- (क) सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता पालना भए/नभएको: भएको ।
- (ख) एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण : नभएको ।
- (ग) सञ्चालकहरूको वार्षिक रूपमा सिकाई तथा पूर्णताजगी कार्यक्रम सम्बन्धी विवरण :

क्र.स.	विषय	मिति	सहभागी सञ्चालकको संख्या	तालिम सञ्चालन भएको स्थान
१	Board of Director: Best Practices and Governance	कार्तिक १७ देखि १८, २०७५	३	Mirabel Resort Hotel Dhulikhel, Kavre
२	Orientation and interaction of Corporate Governance for the Board Directors of Microfinance Institutions	कार्तिक १७, २०७५	१	Hotel Tuki Resort Pvt.Ltd. Pokhara, Kaski

३	Corporate Governance for the Board Directors of Microfinance Institutions	मंसिर ९ देखि १०, २०७५	१	Yellow Pagoda Hotel Kantipath Kathmandu
४	International Exposure Visit Program on The Best Practices and Innovations of Microfinance Institutions of Indonesia	मंसिर १७ देखि २३, २०७५	४	APRACA Consultancy Services of Indonesia
५	International Exposure Visit Program on The Best Practices and Innovations of Microfinance Institutions of Indonesia	चैत्र ४ देखि १०, २०७५	३	APRACA Consultancy Services of Indonesia

(घ) प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण:

संस्थासंग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण	जानकारी गराएको ।
निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण	जानकारी गराएको ।
निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेका भए त्यसको विवरण	जानकारी गराएको ।
निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण	जानकारी गराएको
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण:	यस वित्तीय संस्थामा संस्थागत संस्थापक शेयरधनीको रूपमा नविल बैंक लि., नेपाल बैंक लि, कृषि विकास बैंक लि., लुम्बिनी विकास बैंक लि., विकास आयोजना सेवा केन्द्र र वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र रही उक्त संस्थाहरूबाट सञ्चालक समितिमा प्रतिनिधिको रूपमा रहने गरेको । हाल लुम्बिनी विकास बैंक लि., नविल बैंक लि. र कृषि विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व रहेको ।
सञ्चालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण	नभएको ।

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भएको/नभएको, नभएको भए सोको कारण: भएको ।

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

क्र.सं.	नाम थर	पद
१	सञ्चालक श्री सुबोध लोहनी	संयोजक
२	सञ्चालक श्री रमेशकुमार रघुवंशी	पदेन सदस्य (लेखापरीक्षण समिति संयोजक)
३	विभागीय प्रमुख श्री हेमकुमार काफ्ले	सदस्य (कर्जा, संचालन तथा निरीक्षण विभाग)
४	विभागीय प्रमुख श्री हरिप्रसाद आचार्य	सदस्य सचिव (जोखिम व्यवस्थापन विभाग)



(आ) समितिको बैठक संख्या : ५

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण:

- संस्थाको सम्पत्ति संरचना, सम्पत्तिको गुणस्तरमा हुने वृद्धि/ह्रास, सम्पत्ति दायित्व समिति (ALCO) बाट आएका प्रतिवेदन तथा सिफारिसहरूको सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण /समीक्षा गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने ।
- तरलता सम्बन्धी जोखिमको न्युनिकरण गर्ने ।
- बिद्यमान जोखिम पहिचान तथा व्यवस्थापन सूचना प्रणालीको सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने ।
- संस्थाको कर्जाको गुणस्तर अध्ययन गर्ने । साथै कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था नियमानुसार भए/नभएको हेर्ने ।
- कार्यक्रम सञ्चालनमा देखिएका कमी /कमजोरी सुधारको लागि व्यवस्थापनलाई निर्देशन दिने ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको: भएको ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको, गठन नभएको भए सोको कारण:

यस वित्तीय संस्थामा सञ्चालक समिति तथा सो अन्तर्गत लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति रहेका छन् । साथै व्यवस्थापन मातहतमा प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सबै विभागीय प्रमुखहरू सदस्य रहने गरी सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति रहेको छ। यसै गरी आर्थिक निर्देशन समिति, खरिद समिति, कर्मचारी पदपूर्ति समिति, श्रम सम्बन्ध समिति, कर्मचारी घरजग्गा सापटी समिति, सम्पत्ति लिलाम समिति, कागज धुल्याउने समिति, खराब कर्जा असुली इकाई क्रियाशिल रहनुका साथै सो कार्यका लागि कर्मचारीहरूमा कार्य विभाजन आन्तरिक लेखा परिक्षण विभाग तथा अनुगमन कार्यको लागि ७ प्रदेशमा अनुगमन कार्यालयहरू स्थापना गरी आन्तरिक नियन्त्रणको कार्य भइरहेको छ ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण: आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन संस्थामा माथि उल्लेख भए अतिरिक्त निम्नानुसार सञ्चालक तथा व्यवस्थापन स्तरीय विभिन्न समितिहरू गठन गरी क्रियाशिल रहेको छ :-

समितिको नाम	समितिको संरचना	बैठक संख्या	समितिको कार्य सम्बन्धी छोटकरी विवरण
लेखापरीक्षण समिति	संयोजक : सञ्चालक श्री रमेशकुमार रघुवंशी सदस्य : सञ्चालक डा. भृगुन्नाथि दुवाडी सदस्य सचिव : श्री पवनराज पाठक	११	आन्तरिक लेखापरीक्षण, बाह्य लेखापरीक्षण र सुपरीवेक्षकीय लेखापरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी सञ्चालक समितिलाई संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता विषयमा राय प्रदान गर्दछ ।
कर्मचारी सेवा सुविधा समिति	संयोजक :श्री नरेशमान प्रधान सदस्य :श्री रीता पौडेल सदस्य :श्री हेमकुमार काफ्ले सदस्य : श्री राजु महत क्षेत्री सदस्य सचिव :श्री ज्ञानेन्द्रप्रसाद अर्याल	१२	कर्मचारीहरूको पारिश्रमिक संरचनाको अध्ययन तथा विश्लेषण गर्ने, जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरूको योजना, नीति तथा मापदण्डहरू तयार गर्ने काम कर्मचारी सेवा सुविधा समितिले गर्दछ ।
सम्पत्ति शुद्धीकरण अनुगमनसमिति	संयोजक: सञ्चालक डा. भृगुन्नाथि दुवाडी सदस्य : सञ्चालक श्री यज्ञप्रकाश न्यौपाने सदस्य : श्री हेमकुमार काफ्ले सदस्य सचिव :श्री पुष्पराज अधिकारी	३	सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी कार्यमा वित्तीय संस्थाको सम्पत्ति तथा कोषको उपयोग हुन नदिनुका साथै मुलुकको सो सम्बन्धि कानूनहरूको परिपालनाको आश्वस्तता कायम गर्न सम्बन्धित विषयवस्तुहरूको अनुगमन सम्पत्ति शुद्धीकरण अनुगमन समितिले गर्दछ ।

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको: भएको ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण:

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण:

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	कारोवार राष्ट्रिय दैनिक अभियान राष्ट्रिय दैनिक	२०७५/०९/१७ आ.व. २०७५/०७६ २०७५/०९/२४ आ.व. २०७५/०७६
विशेष साधारण सभाको सूचना	नभएको	नभएको
वार्षिक प्रतिवेदन (१७औं वार्षिक प्रतिवेदन)	प्रतिवेदन पुस्तिका र संस्थाको वेबसाईट	२०७५/१०/११ आ.व.२०७५/०७६
त्रैमासिक प्रतिवेदन (आ.व. २०७५/०७६ को अन्तिम त्रैमासको)	नागरिक राष्ट्रिय दैनिक	
प्रथम त्रैमासिक प्रतिवेदन		२०७५/०७/२९
दोश्रो त्रैमासिक प्रतिवेदन		२०७५/१०/२१
तेस्रो त्रैमासिक प्रतिवेदन		२०७६/०१/२३
चौथो त्रैमासिक प्रतिवेदन		२०७६/०४/२९
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना :	पत्राचार (नेपाल स्टक एक्सचेञ्ज लि., नेपाल धितोपत्र बोर्ड, सि.डि.एस. एण्ड क्लियरिङ लि.) लगायत नागरिक राष्ट्रिय दैनिक	
प्रथम त्रैमासिक प्रतिवेदन		२०७५/०७/२९
दोश्रो त्रैमासिक प्रतिवेदन		२०७५/१०/२१
तेस्रो त्रैमासिक प्रतिवेदन		२०७६/०१/२३
चौथो त्रैमासिक प्रतिवेदन		२०७६/०४/२९

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेको भए सो सम्बन्धी जानकारी : नपरेको ।

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति : मिति २०७५ माघ ११ गते (१७औं वार्षिक साधारण सभा -आ.व.२०७४/०७५)

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण :

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम,तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा विनियमावली/व्यवस्था भए नभएको: भएको ।

(ख) सांगठनिक संरचना संलग्न गर्ने : यसै साथ संलग्न छ (अनुसूची १)

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण :

क्र.स.	कर्मचारीको नाम	तह	योग्यता	अनुभव
१	श्री हेमकुमार काफ्ले	मुख्य प्रबन्धक	एम.वि.ए., बि.एल.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/०३ /१५ देखि हालसम्म
२	श्री पुष्पराज अधिकारी	मुख्य प्रबन्धक	एम.वि.ए.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/०८/०१ देखि हालसम्म
३	श्री हरिप्रसाद आचार्य	मुख्य प्रबन्धक	वि.ए.,	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/०३ /१५ देखि हालसम्म
४	श्री बुद्धिराज घिमिरे	प्रबन्धक	वि.कम.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/०७/२० देखि हालसम्म
५	श्री युवराज बर्तौला	प्रबन्धक	वि.कम.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/१२/०४ देखि हालसम्म
६	श्री ज्ञानेन्द्रप्रसाद अर्याल	प्रबन्धक	वि.वि.एस.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०५८/१२/०४ देखि हालसम्म
७	श्री पवनराज पाठक	प्रबन्धक	एम.ए.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०६१/०७/१८ देखि हालसम्म
८	श्री राजु महत	प्रबन्धक	ए.सि.सि.ए.	डेप्रोक्स लघुवित्त वित्तीय संस्था- मिति २०७३/०३/१९ देखि हालसम्म



(घ) कर्मचारी सम्बन्धी अन्य विवरण:

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको	गरेको ।
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया	कर्मचारी सेवा विनियमावलीमा तोकिए बमोजिम ।
व्यवस्थापन स्तरका कर्मचारीको संख्या	२२
कुल कर्मचारीको संख्या	५७१
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको	भएको ।
आ. व.२०७५/०७६ मा कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या	२० वटा तालिममा कुल ४७८ जना कर्मचारीको सहभागिता रहेको ।
आ. व.२०७५/०७६ को कर्मचारी तालिम खर्च	रु.५२,२१,३४९/-
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत	१८ %
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत	१.८४ %

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण :

(क) लेखा सम्बन्धी विवरण :

संस्थाको पछिल्लो आ. व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/ नगरेको, नगरेको भए सोको कारण	आ.व. २०७४/०७५ देखि वित्तीय विवरण NFRS अनुसार तयार गरेको ।
सञ्चालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति	आ.व. २०७४/०७५ को मिति २०७५/०८/१२ र आ.व. २०७५/०७६ को मिति २०७६/०८/२५
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति	बुदा नं. ४ (क) मा प्रस्तुत गरिएको ।
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति	आ.व. २०७४/०७५ को मिति २०७५/०८/१२ र आ.व. २०७५/०७६ को मिति २०७६/०९/१०
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति (आ.व. २०७४/०७५ को)	मिति २०७५ माघ ११
संस्थाको आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण :	
(अ) आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको वा वाह्य विज्ञ नियुक्त गर्ने गरिएको	विभाग खडा गरी आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको ।
(आ) वाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण	नगरिएको ।
(इ) आन्तरिक लेखापरीक्षण कति अवधिको गर्ने गरिएको(त्रैमासिक,चौमासिक अर्धवार्षिक)	त्रैमासिक/अर्धवार्षिक/वार्षिक

(ख) लेखापरीक्षण समिति सम्बन्धी विवरण :

- संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता :

क्र. सं.	नाम	पद	योग्यता
१	संयोजक श्री रमेशकुमार रघुवंशी	सञ्चालक	बि.कम.
२	सदस्य डा. भृगुन्नाथि दुवाडी	सञ्चालक	पि.एच.डि
३	सदस्य सचिव श्री पवनराज पाठक	विभागीय प्रमुख, आन्तरिक लेखापरीक्षण विभाग	एम.ए.

- वैठक बसेको मिति तथा उपस्थित सदस्य संख्या:

क्र. सं.	वैठक सञ्चालन भएको मिति	वैठक नं.	उपस्थित सदस्य संख्या
१	२०७५/०४/१८	१०९औं	३
२	२०७५/०४/२०	११०औं	३

क्र. सं.	बैठक सञ्चालन भएको मिति	बैठक नं.	उपस्थित सदस्य संख्या
३	२०७५/०६/२६	१११औं	३
४	२०७५/०७/२८	११२औं	३
५	२०७५/०८/१२	११३औं	३
६	२०७५/०९/१०	११४औं	३
७	२०७५/१०/०४	११५औं	३
८	२०७५/१०/२९	११६औं	३
९	२०७५/१२/१५	११७औं	३
१०	२०७६/०१/२२	११८औं	३
११	२०७६/०३/०१	११९औं	३

प्रति बैठक भत्ता रू. ५,०००/- (संयोजक र सञ्चालक सदस्यलाई मात्र प्रदान गरिएको)

- लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको मिति :

आ.व. २०७५/०७६ मा लेखापरीक्षण समितिको माईन्युट सञ्चालक समितिमा प्रस्तुत भएको विवरण निम्नानुसार छन् :

लेखापरीक्षण समितिको		प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको	
बैठक मिति	बैठक नं.	मिति	बैठक नं.
२०७५/०४/१८	१०९औं	२०७५/०५/२६	२३०औं
२०७५/०८/१२	११३औं	२०७५/०८/१२	२३४औं
२०७५/१०/२९	११६औं	२०७५/११/१०	२४०औं
२०७५/१२/१५	११७औं	२०७५/०१/१०	२४४औं
२०७६/०१/२२	११८औं	२०७६/०२/०२	२४५औं

७. अन्य विवरण :

संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/ नलिएको	नलिएको ।
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको ।
नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	पालना भएको ।
नियमनकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	पालना भएको ।
संस्था वा सञ्चालक विरूद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	प्रतिवेदन तयार गर्दा सम्म कुनै मुद्दा नभएको

अनुपालना अधिकृतको

नाम : श्री पुष्पराज अधिकृत

पद : मुख्य प्रबन्धक

मिति : २०७६/०९/२१


संस्थाको छाप :

प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत मिति : २०७६/०९/२१



अनुसूची-१

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, भरतपुर, चितवन ।
संगठनात्मक संरचनाको ढाचा





S. R. PANDEY & Co.
Chartered Accountants

2nd Floor, House No. 2979/33
Nabil Galli, Maharajgunj
P. O. Box No. 2343
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700
Fax: 977-1-4720983
e-mail: info@srp.com.np

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको
वित्तीय विवरण उपर स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

मन्तव्य

हामीले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (यस पछि "लघुवित्त" भनिएको) को यसै साथ संलग्न २०७६ अषाढ ३१ (ई.सं जुलाई १६, २०१९) मितिको बासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, नगद प्रवाह विवरण, इन्डियुटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू (यस पछि समग्रमा वित्तीय विवरणहरू भनिएको) को लेखापरीक्षण सम्पन्न गरेका छौं।

हाम्रो रायमा र हामीले पाएको अधिकतम जानकारी तथा हामीलाई दिइएको स्पष्टीकरणहरू बमोजिम माथि उल्लेखित वित्तीय विवरणहरूले सारभूत रूपमा लघुवित्तको मिति २०७६ अषाढ ३१ को वित्तीय अवस्था तथा सो मितिमा अन्त्य भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, नगद प्रवाह विवरण, इन्डियुटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यथार्थ चित्रण गर्दछन् र कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनहरूको पालना गर्दछन्।

मन्तव्यको आधार

हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गरेका छौं। ती मान बमोजिम हाम्रो जिम्मेवारी यसै प्रतिवेदनको "वित्तीय विवरणको लेखापरीक्षणमा लेखापरीक्षकको उत्तरदायित्व" शीर्षक अन्तर्गत थप व्याख्या गरिएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा जारी गरेको "द ह्याण्ड बुक अफ द कोड अफ इथिक्स फोर प्रोफेशनल एकाउन्टेन्ट्स (The Handbook of the Code of Ethics for Professional Accountants) बमोजिम हामी लघुवित्तसँग स्वतन्त्र छौं र हामीले सो ह्याण्डबुक बमोजिमको अन्य नैतिक दायित्वको पालना गरेका छौं। हाम्रो लेखापरीक्षण प्रमाणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।

विषय उपर जोड - लेखाङ्कनको आधार

हामी लेखा सम्बन्धि टिप्पणीको बुँदाको २ नं. मा उल्लेखित लेखाङ्कनको आधारमा व्याख्या गरिएको बुँदाहरूमा ध्यानाकृष्ट गराउछौं। वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएका छन्। फलस्वरूप वित्तीय विवरणहरू अन्य प्रयोजनको लागि उपयुक्त नहुन पनि सक्दछन्। यस विषयले हाम्रो राय परीमार्जन भएको छैन।

अन्य मामिला

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल वित्तीय विवरण प्रतिवेदनमान (Nepal Financial Reporting Standards) बमोजिम मिति २०७६ अषाढ ३१ (ई.सं जुलाई १६, २०१९) को छुट्टै वित्तीय विवरण तयार गरेको छ जसमा हामीले मिति २०७६।०८।२५ मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूलाई छुट्टै लेखापरीक्षण प्रतिवेदन पेश गरेका छौं।

वित्तीय विवरण उपर व्यवस्थापन तथा सुशासनको जिम्मेवारी बहन गरेकाको उत्तरदायित्व

नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकिकृत निर्देशन-२०७५ को निर्देशन नं. ४ बमोजिम यथार्थ र निष्पक्ष चित्रण गर्ने वित्तीय विवरणहरू तयारी एवमं प्रस्तुत गर्ने तथा चाहे जालसाजी वा गल्तीबाट होस, सारभूत रूपमा त्रुटीरहित वित्तीय विवरण तयार गर्ने सम्बन्धि आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ।





S. R. PANDEY & Co.
Chartered Accountants

2nd Floor, House No. 2979/33
Nabil Galli, Maharajgunj
P. O. Box No. 2343
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700
Fax: 977-1-4720983
e-mail: info@srp.com.np

वित्तीय विवरण तयार गर्दा व्यवस्थापनलाई लघुवित्त विघटन गर्ने, सञ्चालन बन्द गर्ने वा सो बाहेक व्यवहारिक वैकल्पिक विकल्प नभएको अवस्थामा बाहेक, कम्पनी निरन्तर सञ्चालन हुने क्षमताको मुल्याङ्कन गर्ने, आवश्यक बमोजिम खुलासा गर्ने र निरन्तर सञ्चालनमा आधारित लेखा नीति प्रयोग गरि वित्तीय विवरण तयार गर्ने जिम्मेवारी लघुवित्तको व्यवस्थापनमा रहेको छ।

सञ्चालक समिति लघुवित्तको वित्तीय सम्प्रेषण प्रक्रियाको रेखदेखको लागि जिम्मेवार छ।

वित्तीय विवरणको लेखापरीक्षणमा लेखापरीक्षकको उत्तरदायित्व

वित्तीय विवरणहरू सम्पूर्ण रूपमा चाहे जालसाजी वा गल्तीबाट होस्, सारभूत रूपमा त्रुटीरहित छ वा छैन भन्नेबारे उचित आश्वस्तता प्राप्त गर्नु र हाम्रो राय समावेश गरी लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हाम्रो उद्देश्य हो। उचित आश्वस्तता एक उच्च स्तरीय आश्वस्तता भएतापनि सारभूत त्रुटीहरू विद्यमान रहेको अवस्थामा समेत लेखापरीक्षणमान अनुरूप गरिएको लेखापरीक्षणमा समेत उक्त सारभूत त्रुटीहरू सधैं पहिचान हुन्छ भन्ने आश्वस्तता रहँदैन। गलत प्रस्तुति, जालसाजी वा त्रुटीबाट उत्पन्न हुन सक्दछन् र ती प्रस्तुतिहरूले वित्तीय विवरणको आधारमा प्रयोगकर्ताहरूले लिने आर्थिक निर्णयहरूलाई अलग अलग वा समग्ररूपमा प्रभाव पार्न सक्ने उचित अपेक्षा गरिन्छ, भने, उक्त गलत प्रस्तुतिलाई सारभूत रूपमा गलत प्रस्तुति भनिन्छ।

नेपाल लेखापरीक्षणमान अनुरूप लेखापरीक्षणको कममा हामी व्यवसायिक सन्देह कायम राखि पेशागत निर्णयको अभ्यास गर्दछौं। कमश हामीले:

- वित्तीय विवरणमा जालसाजी वा त्रुटीबाट हुन सक्ने सारभूत गलत प्रस्तुतिहरूको जोखिम पहिचान तथा मुल्याङ्कन गरी ती जोखिमहरूको लागि प्रभावकारी लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गरि हाम्रो मन्तव्य प्रदान गर्ने आधारको लागि पर्याप्त तथा उचित लेखापरीक्षण प्रमाण संकलन गर्दछौं। मिलिभगत, ठगी, जानाजानी चूक, गलत प्रतिनिधित्व वा आन्तरिक नियन्त्रण प्रणालीको मिचाई समावेश हुने भएकोले गल्तीहरू भन्दा जालसाजीबाट हुने सारभूत गलत प्रस्तुतिहरूको पहिचान नलाग्ने जोखिम अधिक रहन्छ।
- कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्बन्धि राय व्यक्त गर्ने उद्देश्य नभई, लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गर्नका लागि लेखापरीक्षणमा प्रासंगिक हुने लघुवित्तको आन्तरिक नियन्त्रण प्रणालीको बारेमा जानकारी प्राप्त गर्दछौं।
- व्यवस्थापनले प्रयोग गरेका लेखा नीतिहरूको औचित्य, लेखा अनुमानको व्यावहारिकता तथा लेखा सम्बन्धि खुलासाहरूको मुल्याङ्कन गर्दछौं।
- व्यवस्थापनले प्रयोग गरेको व्यवसायको निरन्तरतामा आधारित लेखा नीतिको औचित्यता तथा प्राप्त लेखापरीक्षण प्रमाणको आधारमा कुनै घटना वा अवस्थाहरूसँग सम्बन्धित सारभूत अनिश्चितताको कारणले लघुवित्तको व्यवसायिक निरन्तरताको क्षमतामा उल्लेख्य शङ्का उत्पन्न गर्न सक्ने अवस्थामा तथा यदि हामीले सारभूत अनिश्चितता रहेको निष्कर्ष निकालेमा, लेखापरीक्षण प्रतिवेदनमा वित्तीय विवरणको सम्बन्धित खुलासा उपर ध्यानाकृष्ट गर्नुपर्दछ वा यदि ती खुलासा अपर्याप्त भएमा, हाम्रो राय परिमार्जन गर्नुपर्दछ। हाम्रो निष्कर्ष लेखापरीक्षण प्रतिवेदन मितिसम्म प्राप्त लेखापरीक्षण प्रमाणमा आधारित रहेको हुन्छ। तथापि भविष्यका घटना तथा अवस्थाहरूले लघुवित्त अविच्छिन्न निकायको रूपमा नरहन सक्दछ।
- वित्तीय विवरणको समग्र प्रस्तुतीकरण ढाँचा र खुलासा सहितको विषयवस्तु तथा अन्तर्निहित कारोबार एवं घटनाहरूलाई वित्तीय विवरणमा निष्पक्ष रूपमा प्रस्तुतीकरण गरे नगरेको मुल्याङ्कन गर्दछौं।

पृष्ठ ३ मध्ये २





S. R. PANDEY & Co.
Chartered Accountants

2nd Floor, House No. 2979/33
Nabil Galli, Maharajgunj
P. O. Box No. 2343
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700
Fax: 977-1-4720983
e-mail: info@srp.com.np

हामीले वित्तीय विवरण उपर व्यवस्थापन तथा सुशासनको जिम्मेवारी बहन गरेकाहरूलाई अन्य विषयका अतिरिक्त, लेखापरीक्षण कार्योजना, समय तालिका र महत्वपूर्ण लेखापरीक्षण खोजहरु लगायत कम्पनीको आन्तरिक नियन्त्रण प्रणालिमा रहेको महत्वपूर्ण कमी कमजोरीहरुको जानकारी गराउँदछौं ।

शुशासनको जिम्मेवारी बहन गरेकाहरूलाई प्रासंगिक नैतिक आवश्यकताहरु पालना गरेको जानकारी सहितको विवरण र हाम्रो स्वतन्त्रतामा उल्लेख्य प्रभाव पार्न सक्ने मानिएका सबै सम्बन्ध तथा अन्य कुराहरु साथै सो सम्बन्ध प्रतिरोध बारेमा समेत जानकारी गराउँदछौं ।

अन्य कानूनी तथा नियमक निकायका आवश्यकता सम्बन्धि प्रतिवेदन


हामीद्वारा सम्पन्न गरिएको परीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :


- (क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सम्पूर्ण सूचना तथा स्पष्टीकरणहरु पाएका छौं ।
- (ख) यो प्रतिवेदनसगैँ सम्बन्धित संलग्न बासलात, बासलात बाहिरका कारोबारहरु, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, नगद प्रवाह विवरण, इन्क्यूटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु र संलग्न अनुसूचिहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिनुका साथै कम्पनीले राखेको हिसाव किताब, वहीखाता श्रेता र लेखासंग दुरुस्त रहेका छन् ।
- (ग) हाम्रो रायमा, लघुवित्तको हिसाव किताब प्रचलित कानून बमोजिम ठीकसंग राखिएको छ । तथापि उपदान व्यवस्था श्रम ऐन २०७४ बमोजिम नगरी लघुवित्तको कर्मचारी सेवा विनियमावली बमोजिम प्रदान गरिएको छ ।
- (घ) नेपाल राष्ट्र लघुवित्तको निर्देशन अनुसार लघुवित्तले व्याज आम्दानी हिसाव नगद प्राप्तीको आधारमा लेखाङ्कन गरेको छ ।
- (ङ) हामीले लघुवित्तको श्रेस्ता लेखापरीक्षणको समयमा, बैंकको संचालक समिति वा त्यसका सदस्य वा कुनै प्रतिनिधि वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानून विपरित कुनै कार्य गरेको वा बैंकको सम्पत्ति हिनामिना गरेको वा लघुवित्तको हानी नोक्सानी गरे गराएको लेखापरीक्षणमान नमुना परीक्षणको आधारमा गरिएको लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन ।
- (च) लघुवित्तले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरूप कार्य गरेको छ ।
- (छ) लघुवित्तमा लेखा सम्बन्धी कुनै जालसाजी भएको, लेखापरीक्षणमान नमुना परीक्षणको आधारमा गरिएको लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन र
- (ज) लघुवित्तको शाखाहरुबाट प्राप्त विवरणहरु स्वतन्त्र लेखापरीक्षण नगरिएको भएतापनि हाम्रो लेखापरीक्षणको लागि पर्याप्त थिए ।

थप जानकारी

मिति २०७६ मंसिर २५ गतेको लघुवित्तको संचालक समितिको २५९ औं बैठकबाट पारित भएको वित्तीय विवरण उपर यस लघुवित्तको संचालक समितिको २६० औं निर्णय बमोजिम संसोधन गरिएकोले उक्त मितिमा जारी गरेको लेखापरीक्षण प्रतिवेदनलाई यस प्रतिवेदनले प्रतिस्थापन गरेको छ ।

निमित्त : एस्. आर. पाण्डे एण्ड को.
चार्टर्ड एकाउन्टेन्ट्स


सुदर्शन राज पाण्डे, एफ.सी.ए.
वरिष्ठ साभेदार



स्थान : काठमाडौं
मिति : २०७६/०९/१०
युडिन : 191226CA00031S3u2u



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
२०७६ साल आषाढ मसान्तको
वासलात

पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर पूँजी	४.१	१,००५,४३३,५७४।५१	७७३,४१०,४४१।९३
२. जगेडा तथा कोषहरू	४.२	५६३,०३७,५००।६०	३६२,५४५,०६२।१९
३. ऋणपत्र तथा बण्ड	४.३	—	—
४. तिर्न बाँकी कर्जा सापट	४.४	६,७८३,९२९,४७४।७५	४,६५६,७७१,७९०।७७
५. निक्षेप दायित्व	४.५	३,८२४,७९०,७६२।५१	२,४१०,३९३,१५९।००
६. प्रस्तावित नगद लाभांश		११६,०११,५६६।००	७०,३१०,०४०।१८
७. आयकर दायित्व		—	—
८. अन्य दायित्व	४.६	१९३,४६९,७५९।५१	२९७,५३७,१२१।५१
कूल पूँजी तथा दायित्व		१२,४८६,६७२,६३७।८८	८,५७०,९६७,६१५।५८

सम्पत्ति	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. नगद मौज्जात (सिक्का समेत)		११,२०३,४३८।७८	५,९७६,४६९।३१
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात		—	—
३. बैंक र वित्तीय संस्थामा रहेको मौज्जात	४.७	३४२,९९९,५४७।६४	२७९,५२४,०२१।५२
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	४.७	३७,८५२,९००।८९	३१७,२१४,९८७।०९
५. लगानी	४.८	२,०००,०००।००	२,०००,०००।००
६. कर्जा सापट	४.९	११,८३७,१५२,५५३।१५	७,७५४,२९५,६९४।४३
७. स्थिर सम्पत्ति	४.१०	४५,३७८,७७१।०६	३१,५५३,७५४।२२
८. गैर बैंकिङ्ग सम्पत्ति	४.११	—	—
९. अन्य सम्पत्ति	४.१२	२१०,०८५,४२६।३६	१८०,४०२,६८९।०१
कूल सम्पत्ति		१२,४८६,६७२,६३७।८८	८,५७०,९६७,६१५।५८

सम्भावित दायित्व	अनुसूची ४.१३
सञ्चालकहरूको घोषणा	अनुसूची ४.२३
पूँजीकोष तालिका	अनुसूची ४.२४
जोखिम भारित सम्पत्ति विवरण तालिका	अनुसूची ४.२४ क
प्रमुख सूचकांकहरू	अनुसूची ४.२५
प्रमुख लेखा नीतिहरू	अनुसूची ४.२६
लेखा सम्बन्धी टिप्पणीहरू	अनुसूची ४.२७

४.१ देखि ४.१२ सम्मका अनुसूचीहरू वासलातका अभिन्न अंग हुन्।

..... दिपक खनाल अध्यक्ष डा. भृगुश्रीष दुवाडी सञ्चालक रीता पौडेल सञ्चालक रमेशकुमार रघुवंशी सञ्चालक
..... नरेशमान प्रधान स्वतन्त्र सञ्चालक यज्ञप्रकाश न्यौपाने सञ्चालक सुबोध लोहनी सञ्चालक हाम्रो मिति २०७६।०९।१० को प्रतिवेदन अनुसार
..... हेमकुमार काफ्ले नि. प्रमुख कार्यकारी अधिकृत राजु महत क्षेत्री प्रबन्धक वित्त तथा लेखा विभाग सि.ए. सुदर्शन राज पाण्डे वरिष्ठ साभेदार एस. आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स	



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

२०७५ श्रावण १ देखि २०७६ आषाढ ३१ सम्मको

नाफा नोक्सान हिसाव

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. व्याज आम्दानी	४.१४	१,६७१,४६८,१७१।६१	१,१४८,९३१,२२७।५९
२. व्याज खर्च	४.१५	८६२,७७८,३८७।३७	५३८,७७५,८०५।७४
खुद व्याज आम्दानी		८०८,६८९,७८४।२४	६१०,१५५,४२१।८५
३. कर्मिशन अन्य सञ्चालन आम्दानी	४.१६	२६२,०२४,४७३।३९	१२७,६४८,८७९।९७
४. सटही घटबढ आम्दानी		—	—
कुल सञ्चालन आम्दानी		१,०७०,७१४,२५७।६३	७३७,८०४,३०१।८२
५. कर्मचारी खर्च	४.१७	२८४,१३८,२१६।५८	२६१,१६९,१२९।८३
६. अन्य सञ्चालन खर्च	४.१८	११०,२८४,४४४।०२	७५,२९५,५७६।७०
७. सटही घटबढ नोक्सान		—	—
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मूनाफा		६७६,२९१,५९७।०३	४०१,३३९,५९५।२९
८. सम्भावित नोक्सानी व्यवस्थाहरू	४.१९	३२१,४५६,३०२।२९	११०,२५८,९५६।१७
सञ्चालन मूनाफा		३५४,८३५,२९४।७४	२९१,०८०,६३९।१२
९. गैर सञ्चालन आम्दानी/खर्च	४.२०	७,४३३।००	३९०,२५७।७५
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२१	३१४,८०३,७९२।८८	६९,९९५,१९५।५७
नियमित कारोवारबाट भएको मूनाफा		६६९,६४६,५२०।६२	३६१,४६६,०९२।४४
११. असामान्य कारोवारहरूबाट भएको मूनाफा/खर्च	४.२२	३५१,८५६।००	४३,८५३।००
सम्पूर्ण कारोवार समावेश पछिको खुद मूनाफा		६६९,९९८,३७६।६२	३६५,५०९,९४५।४४
१२. कर्मचारी बोनस व्यवस्था		६६,९९९,८३८।००	३२,८६४,५४०।००
१३. आयकर व्यवस्था		१७९,१५१,९५०।८०	१०२,०८२,३५८।४९
• यस वर्षको कर व्यवस्था		१८१,६०१,११०।८०	१००,७८५,३४३।००
• बिगत वर्षसम्मको कर व्यवस्था		—	३,२९१,९३९।४९
• यस वर्षको स्थगन कर आम्दानी / खर्च		२,४४९,१६०।००	१,९९४,९२४।००
खुद नाफा/नोक्सान		४२३,८४६,५८७।८२	२२६,५६३,०४६।९५

४.१४ देखि ४.२२ सम्मका अनुसूचीहरू नाफा नोक्सान हिसाबका अभिन्न अंग हुन् ।

दिपक खनाल
अध्यक्ष

डा. भृगुश्रिषि दुवाडी
सञ्चालक

रीता पौडेल
सञ्चालक

रमेशकुमार रघुवंशी
सञ्चालक

नरेशमान प्रधान
स्वतन्त्र सञ्चालक

यज्ञप्रकाश न्यौपाने
सञ्चालक

सुबोध लोहनी
सञ्चालक

हाम्रो मिति २०७६।०९।१० को प्रतिवेदन अनुसार

हेमकुमार काफ्ले
नि. प्रमुख कार्यकारी
अधिकृत

राजु महत क्षेत्री
प्रबन्धक
वित्त तथा लेखा विभाग

सि.ए सुदर्शन राज पाण्डे
वरिष्ठ साभेदार
एस. आर. पाण्डे एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नाफा नोक्सान बाँडफाँड हिसाब

२०७५ श्रावण १ देखि २०७६ आषाढ ३१ सम्मको

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
आम्दानी			
१. गत वर्षसम्मको संचित मूनाफा		६७,८३५,१९५।६४	४०,७१०,०६६।२३
२. यस वर्षको मूनाफा		४२३,८४६,५८७।८२	२२६,५६३,०४६।२३
३. सटही घटबढ कोष		-	-
४. शेयर प्रिमियम		-	-
५. ग्राहक सुरक्षण कोषबाट फिर्ता		३,४८९,२६५।००	-
६. कर्मचारी दक्षता अभिवृद्धि कोषबाट फिर्ता		५,२२९,३४९।००	-
७. संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट फिर्ता		१,२२०,८५३।००	-
८. अन्य (लाभांश समायोजन)		-	-
जम्मा		५०१,६१३,२५०।४६	२६७,२७३,११२।४६
खर्च			
१. गत वर्षसम्मको संचित नोक्सान		-	-
२. यस वर्षको नोक्सान		-	-
३. साधारण जगेडाकोष		८४,७६९,३९८।००	४५,३९२,६१०।००
४. भैपरी आउने जगेडा		-	-
५. संस्था विकास कोष		-	-
६. लाभांश समीकरण कोष		-	-
७. कर्मचारी सम्बन्धी जगेडाहरू		१,५००,०००।००	१,५००,०००।००
८. प्रस्तावित लाभांश नगद (कर सहित १५ प्रतिशत)		११६,०११,५६६।००	७०,३१०,०४०।१८
९. प्रस्तावित बोनस शेयर (३० प्रतिशत)		२३२,०२३,९३२।५८	७०,३१०,०४०।१८
१०. विशेष जगेडा कोष		-	-
११. सटही घटबढ कोष		-	-
१२. पूँजी फिर्ता जगेडा कोष		-	-
१३. पूँजी समायोजन कोष		-	-
१४. लघु सुरक्षण कोष		-	-
१५. ग्राहक संरक्षण कोष		५२,५७६,६१९।००	२,२६५,६३०।००
१६. कर्मचारी दक्षता अभिवृद्धि कोष		७,८३५,०७४।००	५,४७९,०४२।००
१७. संस्थागत सामाजिक उत्तरदायित्व कोष		४,२३८,४६५।८८	२,२६५,६३०।४६
१८. स्थगन कर जगेडा		२,४४९,९६०।००	१,९९४,९२४।००
जम्मा		५०१,४०३,३३५।४६	१९९,४३७,९१६।८२
१५. संचित मूनाफा र (नोक्सान)		२०९,९१५।००	६७,८३५,१९५।६४

दिपक खनाल
अध्यक्ष

डा. भृगुश्रृषि दुवाडी
सञ्चालक

रीता पौडेल
सञ्चालक

रमेशकुमार रघुवंशी
सञ्चालक

नरेशमान प्रधान
स्वतन्त्र सञ्चालक

यज्ञप्रकाश न्यौपाने
सञ्चालक

सुबोध लोहनी
सञ्चालक

हाम्रो मिति २०७६।०९।१० को प्रतिवेदन अनुसार

हेमकुमार काफ्ले
नि. प्रमुख कार्यकारी
अधिकृत

राजु महत क्षेत्री
प्रबन्धक
वित्त तथा लेखा विभाग

सि.ए. सुदर्शन राज पाण्डे
वरिष्ठ साभेदार
एस. आर. पाण्डे एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण

आ.व. २०७५ / ०७६ (रु.)

विवरण	शेयर पूँजी	संचित नाणे	साधारण जगेडा कोष	वृद्धिगत जगेडा	शेयर प्रिमियम	सट्टी घटवढ कोष	स्थान कर जगेडा	ग्राहक संरक्षण कोष	लघु सुरक्षण कोष	कर्मचारी दक्षता अभिवृद्धि कोष	संस्थागत सामाजिक उत्तरदायित्व कोष	अन्य जगेडा तथा कोष	कुल रकम
शुरु भौदगत	७७,३४,१०,४४१.१३	६,७८,३३,११,५६४	२२,२४,८३,९००.००	-	-	-	१,४६,६५,३६२.००	४,१४,९१,०३६.०६	५,०००,०००.००	५,७९३,१६४.३५	४,७९६,४०३.४४	-	१,१३,५९,५४,४०४.१२
समावृत्त													
ग्राहक सुरक्षण कोष		३,४८,९२६.५००						(३,४८,९२६.५००)					-
लघु सुरक्षण कोषको रकम ग्राहक सुरक्षण कोष								५,०००,०००.००					-
कर्मचारी दक्षता अभिवृद्धि कोष		५,२२१,३४८.५९								(५,२२१,३४८.५९)			-
संस्थागत सामाजिक उत्तरदायित्व कोष		१,२२०,८५३.१०									(१,२२०,८५३.१०)		-
समावृत्त शुरू बैचल	७७,३४,१०,४४१.१३	७७,७६,६६,६६२.४३	२२,२४,८३,९००.००	-	-	-	१,४६,६५,३६२.००	४,३४,९१,०३६.०६	-	५,७९,३१,६४.३५	३,५७,५४,०१४.४	-	१,१३,५९,५४,४०४.१२
हकप्रद शेयर निष्काशन													
बित्री नभएको हकप्रद शेयर लिलामबाट प्राप्त शेयर प्रिमियम													
यस वर्षको खुद नाफा		४२,३८४,४८७.८२											४२,३८४,४८७.८२
साधारण जगेडा कोषमा गरिएको रकमान्तर		(८४,७६९,३१८.००)											
लाभाश घोषणा		(११६,०११,५६६.००)											(११६,०११,५६६.००)
प्रस्तावित बोनस शेयर		(२३२,०२३,१३२.४८)											(२३२,०२३,१३२.४८)
रकमान्तर गरिएको शेयर प्रिमियम		-											
सट्टी घटवढ													
कर्मचारी सम्बन्धी जगेडाहरू		(१,५००,०००.००)											(१,५००,०००.००)
ग्राहक संरक्षण कोष		(४२,५७६,६१९.००)											
दायित्वमा रहेको कर्ण भलाई कोषबाट ग्राहक संरक्षणकोष रकमान्तर													१२६,१८०,४४८.९६
स्थान कर		(२,४४९,१६०.००)					२,४४९,१६०.००						
कर्मचारी दक्षता अभिवृद्धि कोष		(७८३,५०७.००)											
संस्थागत सामाजिक उत्तरदायित्व कोष		(४,२३८,४६४.८८)											
यस वर्ष बोनस	२३२,०२३,१३२.४८												२३२,०२३,१३२.४८
अन्तिम बैचल	१,००,५४,३३,७७४.५१	२०९,९१,५२१	३०७,३५३,२१८.००	-	-	-	१,७१,९४,५२३.००	२२२,२०८,९३९.९२	-	६,४०६,८८९.९६	७,७४४,०१६.५२	-	१,५६,८,४७,०४४.९०

दिपक खनाल अध्यक्ष

रमेशकुमार रघुवंशी सञ्चालक

रिता पौडेल सञ्चालक

डा. भृगुश्री दुवाडी सञ्चालक

रामेशकुमार रघुवंशी सञ्चालक

नरेशमान प्रधान स्वतन्त्र सञ्चालक

रिता पौडेल सञ्चालक

सुबोध लोहनी सञ्चालक

हेमकुमार काफ्ले नि. प्रमुख कार्यकारी अधिकृत

वि. प्रमुख कार्यकारी अधिकृत

राजु महत क्षेत्री प्रबन्धक

वि. तथा लेखा विभाग

हाप्रो मिति २०७६।०९।१० को प्रतिवेदन अनुसार

सि.ए. सुदर्शन राज पाण्डे वरिष्ठ साभेदार

एस. आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नगद प्रवाह विवरण

२०७५ श्रावण १ देखि २०७६ आषाढ ३१ सम्मको

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) कारोवार सञ्चालनबाट नगद प्रवाह		
१. नगद प्राप्ति	१,९३३,८५१,९३४।००	१,२७७,०१४,२१८।३१
१.१ व्याज आम्दानी	१,६७१,४६८,१७१।६१	१,१४८,९३१,२२७।५९
१.२ अपलेखित कर्जा असुली	३५१,८५६।००	४३,८५३।००
१.३ कमीशन तथा अन्य आम्दानी	२६२,०३१,९०६।३९	१२८,०३१,९३७।७२
२. नगद भुक्तानी	१,४३८,९०९,१७२।१७	९१२,३०७,५२०।६१
२.१ व्याज खर्च	८६३,४४०,०३१।२०	५४१,८१०,६६१।२०
२.२ कर्मचारी खर्च	२९१,९२०,३२९।६७	२४१,३८७,३३४।५७
२.३ कार्यालय सञ्चालन खर्च	१०१,९४७,७००।५०	१९,१५३,८५७।६९
२.४ आयकर भुक्तानी	१८१,६०१,११०।८०	१०४,६८५,१९१।२७
२.५ अन्य खर्च	-	५,२७०,४७५।८८
कार्यगत पूँजी गतिविधि अधिको नगद प्रवाह	४९४,९४२,७६१।८३	३६४,७०६,६९७।७०
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)	४,११६,७४२,९४५।०८	२,३५५,०१८,६५८।५०
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)	-	-
२. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि)	-	-
३. कर्जा कमी/(वृद्धि)	४,०८९,५०९,३६७।७३	२,३४७,३८१,११०।००
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	२७,२३३,५७७।३५	७,६३७,५४८।५०
सञ्चालन सम्बन्धि चालु दायित्वमा (कमी)/वृद्धि	३,५०४,५५४,२५७।१८	२,२८३,१७५,९७७।९७
१. निक्षेप दायित्वमा (कमी)/वृद्धि	१,४१४,३९७,६०३।५१	७३६,७६६,२७९।००
२. अल्पकालीन सापटीमा (कमी) /वृद्धि	२,१२८,०९९,५४७।९८	१,५८५,९७५,५८३।४२
३. अन्य दायित्वमा (कमी)/ वृद्धि	(३७,९४२,८९४।३१)	(३९,५६५,८८४।४५)
(ख) लगानी कारोवारमा नगद प्रवाह	२२,१६१,७६०।३६	१५,१९४,०३६।८९
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)	-	-
२. स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	२२,१६१,७६०।३६	१५,१९४,०३६।८९
३. दीर्घकालीन लगानीमा व्याज आम्दानी	-	-
४. लाभांश आम्दानी	-	-
५. अन्य	-	-
(ग) वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह	(७१,२५१,९०४।१८)	(८७,४८०,९९६।७६)
१. दीर्घकालीन ऋण (वण्ड, डिबेन्चर आदि) मा वृद्धि/(कमी)	-	-
२. शेयर पूँजीमा वृद्धि/(कमी)	-	-
३. अन्य दायित्वमा वृद्धि/(कमी) (शेयर प्रिमियम)	-	-
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)	(९४१,८६४।००)	(१,२९६,६६४।००)
५. लाभांश भुक्तानी	(७०,३१०,०४०।१८)	(८६,१८४,३३२।७६)
(घ) नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी / खर्च	-	-
(ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(२१०,६५९,५९०।६१)	१९०,१८९,०७३।५२
(च) नगद तथा बैंकमा रहेको शुरू मौज्जात	६०२,७१५,४७७।९२	४१२,५२६,४०४।४०
(छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	३९२,०५५,८८७।३१	६०२,७१५,४७७।९२



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
शेयर पूँजी तथा स्वामित्व

२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर पूँजी		
१.१ अधिकृत पूँजी	१,०००,०००,०००।००	१,०००,०००,०००।००
क) १००,००,००० साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष गत वर्ष १००,००,००० साधारण शेयर प्रति शेयर रू. १०० ले	१,०००,०००,०००।००	१,०००,०००,०००।००
ख) ननुरिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	-	-
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	-	-
१.२ जारी पूँजी	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५
क) ७७,३४,१०४।४१ साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष गत वर्ष ७०,३१,००४।०१ साधारण शेयर प्रति शेयर रू. १०० ले	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५
ख) ननुरिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	-	-
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	-	-
१.३ चूका पूँजी	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५
क) ७७,३४,१०४।४१ साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष गत वर्ष ७०,३१,००४।०१ साधारण शेयर प्रति शेयर रू. १०० ले	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५
ख) ननुरिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	-	-
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	-	-
१.४ प्रस्तावित बोनस शेयर	२३२,०२३,१३२।५८	७०,३१०,०४०।१८
१.५ कल्स इन एडभान्स	-	-
१.६ जम्मा रकम	१,००५,४३३,५७४।५१	७७३,४१०,४४१।९३

विवरण	यस वर्ष रू.		गत वर्ष रू.	
	प्रतिशत	शेयर पूँजी	शेयर पूँजी	प्रतिशत
१. स्वदेशी स्वामित्व	१००।००	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५	१००।००
१.१ नेपाल सरकार	-	-	-	-
१.२ “क” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू	२५।८८	२००,१३०,९२६।९५	१८१,९३७,११५।४१	२५।८८
१.२.१ नवील बैंक लिमिटेड	९।४२	७२,८६३,५२५।९९	६६,२३९,५२३।६३	९।४२
१.२.२ नेपाल बैंक लिमिटेड	९।४२	७२,८६३,५२५।९९	६६,२३९,५२३।६३	९।४२
१.२.३ कृषि विकास बैंक लिमिटेड	७।०३	५४,४०३,८७४।९७	४९,४५८,०६८।१५	७।०३
१.३ अन्य इजाजतपत्रप्राप्त संस्थाहरू	९।४२	७२,८६३,५२५।९९	६६,२३९,५२३।६३	९।४२
१.३.१ लुम्बिनी विकास बैंक लिमिटेड	९।४२	७२,८६३,५२५।९९	६६,२३९,५२३।६३	९।४२
१.४ अन्य ब्यक्ति/संस्थाहरू	१५।७०	१२१,४४४,९३१।९८	११०,४०४,६१९।९७	१५।७०
१.४.१ विकास आयोजना सेवा केन्द्र	१०।९३	८४,५२१,१०७।०२	७६,८३७,३९७।२९	१०।९३
१.४.२ बातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र	०।६३	४,८५८,८१४।२४	४,४१७,१०३।८५	०।६३
१.४.३ पिताम्बरप्रसाद आचार्य	०।७०	५,३९५,१०९।२९	४,९०४,५९९।३५	०।७०
१.४.४ ०.५ प्रतिशत भन्दा कम स्वामित्व लिने संस्थापकहरू	३।४५	२६,६६९,९०१।४३	२४,२४५,५१९।४८	३।४५
१.५ सर्वसाधारण	४९।००	३७८,९७१,०५७।०१	३४४,५१९,१४२।७४	४९।००
१.५.१ नवील बैंक लिमिटेड	३।५०	२७,०४४,०६९।१४	२४,५८५,५१७।४०	३।५०
१.५.२ नेपाल बैंक लिमिटेड	१।३४	१०,३६९,२७९।१४	९,४२६,६१७।४०	१।३४
१.५.३ कृषि विकास बैंक लिमिटेड	२।६१	२०,१९२,४८०।००	१८,३५६,८००।००	२।६१
१.५.४ लुम्बिनी विकास बैंक लिमिटेड	३।५५	२७,४५०,४०९।१४	२४,९५४,९१७।४०	३।५०
१.५.५ विकास आयोजना सेवा केन्द्र	३।८४	२९,६७०,९८७।३४	२८,५१९,०७९।४०	४।०६
१.५.६ केशरी चन्द्र कुचेरीया	०।९७	७,५३६,८००।२३	९,७५६,४१५।६६	१।३९
१.५.७ सिदार्थ ईक्वीटी आरेण्टेड स्क्रिम	-	-	५,०२६,०५४।८१	१।००
१.५.८ राहुलकुमार अग्रवाल	०।५२	३,९८६,५००।९९	३,६८०,४५०।९०	०।५२
१.५.९ मन्जुश्री फाईनान्स लिमिटेड	०।७१	५,४८०,३००।००	-	-
१.५.१० ०.५ प्रतिशत भन्दा कम स्वामित्व लिने सर्वसाधारणहरू	३१।९७	२४७,२४०,२३१।०३	२२०,२१३,२८९।७७	३१।३२
१.६ अन्य	-	-	-	-
२. बैदेशिक स्वामित्व	-	-	-	-
कूल जम्मा	१००।००	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५	१००।००



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
जगेडा तथा कोषहरू
२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. साधारण जगेडा कोष	३०७,३५३,२१८।००	२२२,५८३,९००।००
२. पूँजीगत जगेडा कोष	-	-
क. शेयर प्रिमियम	-	-
ख. पूँजीगत जगेडा	-	-
३. पूँजी फिर्ता जगेडा कोष	-	-
४. पूँजी समायोजन कोष	-	-
५. अन्य जगेडा तथा कोष	२५५,४७४,३६७।६०	७२,१२५,९६६।५५
५.१ बैपरी आउने जगेडा	-	-
५.२ संस्था विकास कोष	-	-
५.३ लाभांश समिकरण कोष	-	-
५.४ विशेष जगेडा कोष	-	-
५.५ सम्पत्ति पुनर्मूल्यांकन कोष	-	-
५.६ स्थगन कर जगेडा	१७,११४,५२२।००	१४,६६५,३६२।००
५.७ लघुवित्त विकास कोष	-	५,०००,०००।००
५.८ ग्राहक संरक्षण कोष	२२२,२०८,९३९।७२	४१,९४१,०३६।७६
५.९ संस्थागत सामाजिक उत्तरदायित्व कोष	७,७४४,०१६।१२	४,७२६,४०३।४४
५.१० कर्मचारी दक्षता अधिवृद्धि कोष	८,४०६,८८९।७६	५,७९३,१६४।३५
५.११ अन्य जगेडा कोष	-	-
६. सञ्चित नाफा/नोक्सान	२०९,९१५।००	६७,८३५,१९५।६४
७. सटही घटबढ कोष	-	-
८. जम्मा	५६३,०३७,५००।६०	३६२,५४५,०६२।१९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
ऋणपत्र तथा बण्ड
२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र रू. ले ... मिति मा जारी भएको र मितिमा चुक्ता हुने हाल सम्मको Redemption Reserve रकम रू		
२. प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र रू. ले ... मिति मा जारी भएको र मितिमा चुक्ता हुने हाल सम्मको Redemption Reserve रकम रू		
३.	-	-
जम्मा (१ + २+ ३)	-	-

अनुसूची ४.४

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
तिर्न बाँकी कर्जा (सापटी)
२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. स्वदेशी		
१. नेपाल सरकार	-	-
२. नेपाल राष्ट्र बैंक (CGISP Loan)	८६२,१९६।००	१,८०४,०६०।००
३. रिपो दायित्व	-	-
४. अन्तर बैंक तथा वित्तीय संस्था	६,७८३,०६७,२७८।७५	४,६५४,९६७,७३०।७७
५. अन्य संगठित संस्थाहरू	-	-
६. अन्य	-	-
जम्मा	६,७८३,९२९,४७४।७५	४,६५६,७७१,७९०।७७
ख. विदेशी		
१. बैंकहरू	-	-
२. अन्य	-	-
जम्मा	-	-
जम्मा (क + ख)	६,७८३,९२९,४७४।७५	४,६५६,७७१,७९०।७७

अनुसूची ४.५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
निक्षेप हिसाब
२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. ब्याज तिर्नु नपर्ने खाताहरू		
१.१ वित्तीय संस्थाहरू	-	-
१.२ अन्य संगठित संस्थाहरू	-	-
१.३ व्यक्तिगत	-	-
ब्याज तिर्नु नपर्ने खाताहरूको जम्मा	-	-
२. ब्याज तिर्नु पर्ने खाताहरू		
क. बचत हिसाब	३,८२४,७९०,७६२।५१	२,४१०,३९३,१५९।००
१.१ संघ संस्थाहरू	-	-
१.२ व्यक्तिगत	३,८२४,७९०,७६२।५१	२,४१०,३९३,१५९।००
१.३ अन्य	-	-
ख. मुद्दती हिसाब	-	-
१.१ संघ संस्थाहरू	-	-
१.२ व्यक्तिगत	-	-
१.३ अन्य	-	-
ब्याज तिर्नुपर्ने खाताहरूको जम्मा	३,८२४,७९०,७६२।५१	२,४१०,३९३,१५९।००
(१ + २) जम्मा निक्षेप	३,८२४,७९०,७६२।५१	२,४१०,३९३,१५९।००



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अन्य दायित्व

२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. पेन्सन उपदान कोष	५,२५१,०९१।२४	२०,२५६,४५५।८९
२. विदा वापतको व्यवस्था	५४,०१८,१५४।८९	४६,१९४,७९९।०१
३. कर्मचारी सञ्चय कोष	२,५४४,७९८।२९	१,९६१,४२९।७१
४. कर्मचारी कल्याण कोष	४,५४४,७९३।२०	४,२२८,१८६।१०
५. कर्मचारी बोनस व्यवस्था	६६,९९९,८३८।००	३२,८६४,५४१।००
६. निक्षेपमा भुक्तानी दिन बाँकी ब्याज	—	—
७. सापटीमा भुक्तानी दिन बाँकी ब्याज	—	६६१,६४३।८३
८. सण्डी क्रेडिटर्स	२५,९९०,३१५।३८	१६९,२०३,११६।६३
क. अग्रिम कर कटौती	८,७३०,८७४।९०	१४,७४३,६३४।६४
ख. पशु बीमा प्रीमियम	४४,०४९।००	२६,४६१।००
ग. बाह्य लेखा परिक्षण शुल्क	३३४,५००।००	३३४,५००।००
घ. केन्द्र कोष	९७१,५८८।२९	१८,३१८,७६०।००
ङ. कर्मचारीहरू	९७९,९६८।६७	२,७०९,९७६।१९
च. ऋणी भलाईकोष	—	१२४,६०५,३६२।००
छ. ना.ल.कोष	—	४,९२१,९५२।२६
ज. घरधनी	—	६८,२५५।००
झ. अन्य	१४,९२९,३३४।५२	३,४७४,२१५।५४
९. शाखा मिलान हिसाव	—	१३७,५६६।०५
१०. स्थगन कर दायित्व	—	—
११. भुक्तानी दिनु पर्ने बिलहरू	३,२५९,८४३।१९	—
१२. भुक्तानी दिन बाँकी लाभांश	१९,३०४,४१७।१७	१०,४८०,५०५।१४
१३. अन्य	११,५५६,५८८।१५	११,५४८,८७८।१५
क. प्लान नेपाल रिभल्वीड फण्ड	४,६२६,५०४।००	४,६१८,७९४।००
ख. वित्तीय पहुँच अभिवृद्धि आयोजना	६,४६४,३७२।३२	६,४६४,३७२।३२
ग. पाउनु पर्ने वापतको व्यवस्था	४६५,७११।८३	४६५,७११।८३
जम्मा	१९३,४६९,७५९।५१	२९७,५३७,१२१।५१

क.पाउनुपर्ने वापतको व्यवस्था	यस वर्ष रू.	गत वर्ष रू.
मोहन कर्ण	१०,०००।००	१०,०००।००
मनोज साह	२६,५११।००	२६,५११।००
गणेश सिग्देल	३२,२०४।००	३२,२०४।००
अन्य		
१. लुम्बिनी जनरल इन्स्योरेन्स	१४,१७९।००	१४,१७९।००
२. प्रिमियर इन्स्योरेन्स	३४०।९५	३४०।९५
३. बि टु आर ग्रुप	६६।३८	६६।३८
४. ए.के.श्रेष्ठ	३,०००।००	३,०००।००
५. बिजनेस वर्ल्ड	५००।००	५००।००
६. सिटी एडभरटाइजिड	२९१।५०	२९१।५०
७. अर्गनाईजेसन डिभलपमेन्ट सर्भिस	८२५।००	८२५।००
८. उपेन्द्र साह	९,८४७।००	९,८४७।००
९. पिवाईसी एण्ड एसोसिएट्स	६,०००।००	६,०००।००
१०. सुदिप राई लुटिएको रकम(बाह्रबिसे)	३१,१९१।००	३१,१९१।००
११. बासुदेव भटराई लुटिएको रकम (भैरहवा)	१३१,५००।००	१३१,५००।००
१२. पुरेन्द्र गिरी	१९९,२५६।००	१९९,२५६।००
कुल	४६५,७११।८३	४६५,७११।८३

अनुसूची ४.७

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात
२०७६ आषाढ मसान्त

विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रू.मा			यस वर्ष रू.	गत वर्ष रू.
		भा.रू.	परिवर्त्य वि.मु.	जम्मा	कूल रू.	कूल रू.
१. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाहरू	-	-	-	-	-	-
क. चल्ली खाता	३४२,९९९,५४७।६४	-	-	-	३४२,९९९,५४७।६४	२७९,५२४,०२१।५२
ख. अन्य खाता	३७,८५२,९००।८९	-	-	-	३७,८५२,९००।८९	३१७,२१४,९८७।०९
जम्मा	३८०,८५२,४४८।५३	-	-	-	३८०,८५२,४४८।५३	५९६,७३९,००८।६१

नोट: सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाहरूको समर्थनपत्र अनुसारको कुल मौज्दात रू. ३८०,८५२,४४८।५३

अनुसूची ४.८

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
लगानी
२०७६ आषाढ मसान्त

विवरण	प्रयोजन		यस वर्ष रू.	गत वर्ष रू.
	व्यापारीक	अन्य		
१ नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-
२ नेपाल सरकारको बचतपत्र	-	-	-	-
३ नेपाल सरकारको अन्य ऋणपत्र	-	-	-	-
४ ने.रा. बैंक ऋणपत्र	-	-	-	-
५ विदेशी ऋणपत्र	-	-	-	-
६ स्वदेशी इजाजतपत्रप्राप्त संस्था	-	-	-	-
७ विदेशी बैंक	-	-	-	-
८ संगठित संस्थाहरूको शेयर	-	२,०१०,०००	२,०१०,०००	२,०१०,०००
९ संगठित संस्थाहरूको डिभेन्चर तथा बन्ड	-	-	-	-
१० अन्य लगानी	-	-	-	-
कुल लगानी	-	२,०१०,०००	२,०१०,०००	२,०१०,०००
व्यवस्था	-	१०,०००	१०,०००	१०,०००
खुद लगानी	-	२,०००,०००	२,०००,०००	२,०००,०००

अनुसूची ४.८(क)

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
शेयर, डिभेन्चर तथा वण्डमा लगानी
२०७६ आषाढ मसान्त

विवरण	परल मोल रू.	बजार मूल्यानुसार	व्यवस्था रकम रू.	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर लगानी	२,०१०,०००।००	२,०१०,०००।००	१०,०००।००	२,०१०,०००।००	२,०१०,०००।००
१.१ सेन्टरफर माइक्रो फाइनेन्स प्रा.लि.	-	-	-	-	-
१०० साधारण शेयर, प्रति शेयर रू १००।००ले चुक्ता	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००
१.२ फिनसफ्ट कम्पनी लि.	२,०००,०००।००	२,०००,०००।००	-	२,०००,०००।००	२,०००,०००।००
साधारण शेयर (मध्ये...बोनस समेत) प्रति शेयर...ले चुक्ता					
१.३ कम्पनी (प्रा.लि./लि.)	-	-	-	-	-
..... प्रतिशत प्रिफरेन्स शेयर प्रति शेयर रू. ले चुक्ता					
२. डिभेन्चर तथा वण्ड लगानी	-	-	-	-	-
२.१ कम्पनी (प्रा.लि./लि.)	-	-	-	-	-
..... प्रतिशत डिभेन्चर/वण्ड प्रति डिभेन्चर/वण्ड ... रू. ले ...					



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कर्जा सापट वर्गीकरण र सोको लागि व्यवस्था
२०७६ आषाढ मसान्त

विवरण	कर्जा सापट विवरण			गत वर्षको जम्मा
	बिमित	अबिमित	यस वर्षको जम्मा	
१. सक्रिय कर्जा सापट	८,००३,१४९,२९८।०९	३,८५५,७१९,६८७।५८	११,८५८,८६८,९८५।६७	७,८१७,१८४,१४६।००
असल	७,९९६,३८०,२३३।८६	३,८३९,५१५,९९०।१४	११,८३५,८९६,२२४।००	७,८१७,१८४,१४६।००
सुक्ष्म निगरानी	६,७६९,०६४।२३	१६,२०३,६९७।४४	२२,९७२,७६१।६७	
२. निष्क्रिय कर्जा सापट	१०,६२९,६०७।५६	९८,६५०,०५२।५०	१०९,२७९,६६०।०६	६१,४५५,१३२।००
२.१ कमसल	१,८६६,९१५।००	१९,५९५,३१६।९७	२१,४६२,२३१।९७	९,४७०,६६७।००
२.२ शंकास्पद	१६२,३४२।००	२९,०५०,८८६।९१	२९,२१३,२२८।९१	१७,५७०,२७४।००
२.३ खराब	८,६००,३५०।५६	५०,००३,८४८।६२	५८,६०४,१९९।९८	३४,४१४,१९१।००
३. कूल कर्जा सापट	८,०१३,७७८,९०५।६५	३,९५४,३६९,७४०।०८	११,९६८,१४८,६४५।७३	७,८७८,६३९,२७८।००
४. कर्जा नोक्सानी व्यवस्था	२२,३६२,६२६।४७	१०८,६३३,४६६।११	१३०,९९६,०९२।५८	१२४,३४३,५८३।१७
४.१ असल	१९,९९०,९५०।५८	३८,३९५,१५९।९१	५८,३८६,११०।४९	७८,५६०,५१७।२२
४.२ सुक्ष्म निगरानी	८४,६१३।३१	८१०,१८४।८८	८९४,७९८।१९	-
४.२ कमसल	११६,६८२।१९	४,८९८,८२९।२४	५,०१५,५११।४३	२,३६७,६६६।७५
४.३ शंकास्पद	२०,२९२।७५	१४,५२५,४४३।४६	१४,५४५,७३६।२१	८,७८५,१३७।००
४.४ खराब	२,१५०,०८७।६४	५०,००३,८४८।६२	५२,१५३,९३६।२६	३४,४१४,१९१।००
४.५ अतिरिक्त	-	-	-	-
४.६ तेस्रो पक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-	-	-	२१६,०७१।२०
५. गत वर्षसम्मको कर्जा नोक्सानी व्यवस्था	-	१२४,३४३,५८३।१७	१२४,३४३,५८३।१७	८४,२७९,०७८।९७
५.१ असल		७८,५६०,५१७।२२	७८,५६०,५१७।२२	५४,९४८,४४१।७२
५.२ कमसल		२,३६७,६६६।७५	२,३६७,६६६।७५	१,७७१,५३१।२५
५.३ शंकास्पद		८,७८५,१३७।००	८,७८५,१३७।००	५,९२६,४९८।००
५.४ खराब		३४,४१४,१९१।००	३४,४१४,१९१।००	२१,२८१,७४४।००
५.५ अतिरिक्त		-	-	-
५.६ तेस्रो पक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप		२१६,०७१।२०	२१६,०७१।२०	३५०,८६४।००
६. यस वर्षको नोक्सानी व्यवस्था फिर्ता	७८१,४५६।९९	३१४,०२२,३३५।८९	३१४,८०३,७९२।८८	६९,९९५,१९५।५७
७. यस वर्षको थप कर्जा नोक्सानी व्यवस्था	२१,०१६,३९९।७४	३००,४३९,९०२।५५	३२१,४५६,३०२।२९	११०,०५९,७००।१७
८. यस वर्षको थप घट	२०,२३४,९४२।७५	(१३,५८२,४३३।३४)	६,६५२,५०९।४१	४०,०६४,५०४।६०
९. कुल कर्जा नोक्सानी व्यवस्था (५-६+७)	२०,२३४,९४२।७५	११०,७६१,१४९।८३	१३०,९९६,०९२।५८	१२४,३४३,५८३।५७
कुल कर्जा (३-४)	७,९९३,५४३,९६२।९०	३,८४३,६०८,५९०।२५	११,८३७,१५२,५५३।१५	७,७५४,२९५,६९४।४३

अनुसूची ४.१०

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
स्थिर सम्पत्ति
२०७६ आषाढ मसान्त

विवरण	सम्पत्ति						यस वर्ष रू.	गत वर्ष रू.
	भवन	परिबहन साधन	मेशिनरी	कार्यालय समान तथा उपकरण	लीजहोल्ड सम्पत्ति	अन्य (सफ्टवेयर)		
१. परलमोल								
(क) गत वर्षको मौज्जात	-	२९,८८१,७५८।२६	-	३७,१८२,५९४।९१	-	३,३६८,२९०।००	७०,४३२,६४३।१७	५८,००६,३४९।२८
(ख) यस वर्ष थप	-	१४,७२३,०७३।०९	-	७,३८६,६८७।२७	-	५२,०००।००	२२,११२,७६०।३६	१५,५५४,९५२।८९
(ग) यस वर्ष पुनर्मूल्यांकन/पुनर्लेखन	-	-	-	-	-	-	-	-
(घ) यस वर्षको विक्री	-	-	-	-	-	-	-	(३,१२८,६५९।००)
(ङ) यस वर्षको अपलेखन	-	-	-	-	-	-	-	-
कुल परलमोल	-	४४,६०४,८३१।३५	-	४४,५६९,२८२।१८	-	३,४२०,२९०।००	९२,५६५,४०३।५३	७०,४३२,६४३।१७
२. ह्रास कट्टी								
(क) गत वर्षसम्मको	-	१५,०३१,५१२।९९	-	२१,३५१,८७१।३३	-	२,४९५,५०४।६३	३८,८७८,८८८।९५	३४,१३५,०९१।०९
(ख) यस वर्षको	-	४,३१९,४२१।८३	-	३,७९५,१०३।३३	-	२२२,२१८।३६	८,३३६,७४३।५२	७,५११,५४०।८६
(ग) ह्रासकट्टी पुनर्मूल्यांकन/पुनर्लेखन	-	-	-	-	-	-	-	-
(घ) ह्रासकट्टी रकम समायोजन/फिर्ता	-	-	-	-	-	-	-	(२,७६७,७४३।००)
कुल ह्रासकट्टी	-	१९,३५०,९३४।८२	-	२५,१४६,९७४।६६	-	२,७१७,७२२।९९	४७,२१५,६३२।४७	३८,६४६,६३१।९५
३. बुक भ्यालू (WDV*) (१-२)	-	२५,२५३,८९६।५३	-	१९,४२२,३०७।५२	-	७०२,५६७।०९	४५,३३८,७७१।०६	३९,५५३,७५४।२२
४. जग्गा	-	-	-	-	-	-	-	-
५. पूजीगत निर्माण (पूजीकरण गरिनु पर्ने)	-	-	-	-	-	-	-	-
जम्मा	-	२५,२५३,८९६।५३	-	१९,४२२,३०७।५२	-	७०२,५६७।०९	४५,३३८,७७१।०६	३९,५५३,७५४।२२

*Written Down Value

अनुसूची ४.११

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
गैह्र बैकिङ्ग सम्पत्ति
२०७६ आषाढ मसान्त

ऋणी वा पार्टीको नाम ठेगाना	गैह्र बैकिङ्ग सम्पत्ति सकार गरेको मिति	कुल गैह्र बैकिङ्ग सम्पत्ति रकम रू.	नोक्सानी ब्यावस्था		यस वर्ष खुद गैह्र बैकिङ्ग सम्पत्ति रू.	गत वर्ष रू.
			प्रतिशत	रकम रू.		
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
कुल जम्मा	-	-	-	-	-	-



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अन्य सम्पति

२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.		गत वर्ष रू.
१. मसलन्द मौज्दात		५,५५४,७९७।६२	३,९६७,१५९।८५
२. लगानीमा असुल गर्न बाँकी आम्दानी		-	-
३. कर्जामा असुल गर्न बाँकी ब्याज न्यून ब्याज मुलतवी रकम		-	-
क. पाउनु पर्ने ब्याज (डे)	१४७,३९१,६३८।३७	-	८३,८१९,९९०।००
ख. ब्याज मुलतवी (क्रे)	(१४७,३९१,६३८।३७)	-	(८३,८१९,९९०।००)
४. असुल गर्न बाँकी कमिशन		-	-
५. सन्डी डेटर्स		१,६६६,३५९।८५	१,०७१,६६०।५७
क. अग्रिम घरभाडा	४,४२०।००		८१,७६८।००
ख. टेलिफोन धरौटी	२५५,६७१।२५		१६०,२८९।००
ग. अन्य	१,४०६,२६८।६०		८२९,६०३।५७
६. कर्मचारी सापटी र पेशकी		१२८,४७८,१५६।५७	१२४,२०२,०४६।५४
७. अग्रिम भुक्तानी (आयकर)		१९,१७१,९२२।८८	७,२२०,७०४।४४
८. मार्गस्थ नगद		-	-
९. मार्गस्थ अन्य (चेक समेत)		-	-
१०. विना सूचना ड्राफ्टको भुक्तानी		-	-
११. अपलेखन हुन बाँकी खर्च		-	-
१२. शाखा मिलान हिसाव		-	-
१३. स्थगन कर सम्पत्ति		१७,११४,५२२।००	१४,६६५,३६२।००
१३. अन्य		३८,०९९,६६७।४४	२९,२७५,७५५।६१
क सिद्धार्थ क्यापिटल लांभांश पेशकी	१९,३०४,४१७।१८		१०,४८०,५०५।१५
ख ग्लोबल आइएमइ बैंक कर्मचारी कल्याण कोष	२५०,६२४।२५		२५०,६२४।२५
ग राष्ट्रिय वीमा संस्थान	१८,५४४,६२६।०९		१८,५४४,६२६।२१
जम्मा		२१०,०८५,४२६।३६	१८०,४०२,६८९।०९

अनुसूची ४.१२(क)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अन्य सम्पति (थप विवरण)

२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.				गत वर्ष रू.
	१०० वर्ष सम्म	१ वर्ष देखी ३ माथि ३ वर्षसम्म	३ वर्ष भन्दा माथि	जम्मा	
१. कर्जामा असुल गर्न बाँकी ब्याज	१४७,३९१,६३८।३७	-	-	१४७,३९१,६३८।३७	८३,८१९,९९०।००
२. शाखा मिलान हिसाव				-	-
३. एजेन्सी हिसाव	-	-	-	-	-

अनुसूची ४.१३

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
सम्भावित दायित्वहरू
२०७६ आषाढ मसान्त

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
जमानत	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्धता (Irrevocable Loan Commitment)	-	-
आयकर वापत सम्भावित दायित्व (Contingent Liabilities on Income Tax)	-	-
Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू	-	-
चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी	-	-
भुक्तानीको लागि दावी परेको जमानत	-	-
संस्थाउपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू	-	-
जम्मा	-	-

अनुसूची ४.१४

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
व्याज आमदानी

मिति २०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. कर्जा सापट	१,६५७,७३३,५७४।७४	१,१३९,३१९,१३१।००
ख. लगानीमा	-	-
१. नेपाल सरकारको सुरक्षपत्र	-	-
२. नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
३. डिबेन्चर तथा बण्ड	-	-
४. अन्तर बैंक लगानीमा व्याज	-	-
ग. एजेन्सी मौज्दातमा	-	-
घ. माग तथा अल्पसूचनामा प्राप्त हुने मौज्दातमा	-	-
ङ. अन्यमा	१३,७३४,५९६।८७	९,६१२,०९६।५९
१. बैंक व्याज	९,३१८,४४७।०५	५,२४१,७१८।७०
२. कर्मचारी सापटी	४,४१६,१४९।८२	४,३७०,३७७।८९
जम्मा	१,६७१,४६८,१७१।६१	१,१४८,९३१,२२७।५९

अनुसूची ४.१५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
व्याज खर्च

२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. निक्षेप दायित्वमा	२४८,८३३,३५१।११	१६२,७०५,५३९।००
१.१ सदस्यहरूको बचतमा	२४८,८३३,३५१।११	१६२,७०५,५३९।००
१.२ सर्वसाधारणको निक्षेपमा	-	-
ख. कर्जा सापटमा	६०६,५१२,१२५।२६	३७६,०७०,२६६।७४
१. ऋणपत्र तथा बण्ड	-	-
२. नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	७६,८४९।७०	१३७,४१२।९०
३. अन्तर बैंक/वित्तीय संस्था कर्जा	६०६,४३५,२७५।५६	३७५,९३२,८५३।८४
४. अन्य संगठित संस्था	-	-
५. अन्य कर्जा	-	-
ग. अन्यमा	७,४३२,९११।००	-
१. कर्मचारी हितकोष	-	-
२. अन्तरकार्यालय हिसाब	-	-
३. ऋणी भलाई कोष	-	-
४. सापटीम शुल्क तथा कमिशन	७,४३२,९११।००	-
जम्मा	८६२,७७८,३८७।३७	५३८,७७५,८०५।७४



अनुसूची ४.१६

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कमिशन तथा अन्य सञ्चालन आम्दानी

मिति २०७५ श्रावण १ देखी २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. सेवा शुल्क	२३९,८९७,१०१।०९	११४,०६१,९७९।००
२. नवीकरण शुल्क	—	—
३. इ.प्रा. कमीशन वापत	—	—
४. बट्टा आम्दानी	—	—
५. अन्य	२२,१२७,३७२।३०	१३,५८६,९००।९७
५.१ पासबुक बिक्री	१,८५०,१२७।११	१,२५७,८३२।२७
५.२ विविध आम्दानी	७,४७५,६६३।३४	४,५९७,३६९।७०
५.३ परित्याग शुल्क	५२७,९४६।००	५२९,६००।००
५.४ पुर्व भुक्तानी शुल्क	१२,१९१,३०१।६५	७,२०२,०९९।००
५.५ अन्य	८२,३३४।२०	—
जम्मा	२६२,०२४,४७३।३९	१२७,६४८,८७९।९७

अनुसूची ४.१७

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कर्मचारी खर्च

२०७५ श्रावण १ देखी २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. तलव	१४५,१५५,७६२।४८	१२१,५५५,८२७।५३
२. भत्ता	६३,३०८,००६।४८	५६,४२४,५२१।११
३. सञ्चयकोषमा थप	१३,०१९,३६३।७४	११,१७१,०२७।०५
४. तालिम खर्च	५,२२१,३४९।००	—
५. पोशाक	२,४७१,५००।००	२,२७०,०००।००
६. औषधोपचार	९,८३३,२८७।००	९,२७८,३०७।००
७. बीमा	२,९१७,६८९।६१	२,५०४,४१८।७९
८. पेन्सन तथा उपदान व्यवस्था	९,९११,६५२।७६	२१,९९१,४५५।८९
९. विदा खर्च	१५,७३४,७६९।७५	२०,०७०,११८।०४
१०. घर भाडा भत्ता	१२,८२४,९९६।१२	१०,८५४,०५८।०२
११. प्रशिक्षार्थी भत्ता	—	१,९१२,४१३।२०
१२. जिम्मेवारी भत्ता	३,७३९,८३९।६४	३,१३६,९८३।२०
जम्मा	२८४,१३८,२१६।५८	२६१,१६९,१२९।८३

अनुसूची ४.१८

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
अन्य सञ्चालन खर्च

२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्त सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. घरभाडा	१३,३५६,१३१।५०	१०,७०१,३७७।६७
२. बत्ती विजुली र पानी	२,०४०,०१९।००	१,५७९,३५९।००
३. मर्मत तथा सम्भार	२,४५९,३१७।२६	१,८५५,६९७।३६
(क) भवन	—	—
(ख) सवारी साधन	२,४५९,३१७।२६	१,८५५,६९७।३६
(ग) अन्य	—	—
४. बीमा	११,१११,५५१।२४	६१२,५९३।८३
५. पोष्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	३,९२०,४१३।३२	३,६४५,९८१।४१
६. कार्यालय उपकरण फर्निचर र सम्भार	१,२६९,८२०।६७	१,२४२,७९७।००
७. भ्रमण भत्ता र खर्च	१४,०५०,५७२।७२	६,४९९,९२७।१५
८. मसलन्द र छपाई	६,७९४,३९५।४९	५,२२५,६५४।५६
९. पत्रपत्रिका तथा पुस्तक	—	२१,०००।००
१०. विज्ञापन	३८७,८२२।९३	५८६,९०८।९८
११. कानूनी खर्च	५२९,८७७।७१	१५,०००।००
१२. चन्दा	—	—
१३. सञ्चालक समिति सम्बन्धी खर्च	४,५६८,०७०।२५	१,७०१,८९२।२९
(क) बैठक भत्ता	१,१८५,०००।००	९९६,४००।००
(ख) अन्य खर्च	३,३८३,०७०।२५	७०५,४९२।२९
१४. साधारण सभा सम्बन्धी खर्च	४४१,०६२।००	४३१,१२८।१५
१५. लेखापरीक्षण सम्बन्धी	५५६,३४१।००	५०१,६१९।००
(क) लेखापरीक्षण शुल्क	३३९,०००।००	३३९,०००।००
(ख) अन्य खर्च	२१७,३४१।००	१६२,६१९।००
१६. रकम स्थानान्तरण कमिशन	७७३,८३५।३७	१९६,५१५।१२
१७. स्थिर सम्पत्तिमा ह्रास कट्टी	८,३३६,७४३।५२	७,५११,५४०।८६
१८. अन्य	३९,६८८,४७०।०४	३२,९६६,५८४।३२
क. सरसफाई ज्याला तथा खर्च	९,५२४,५२७।४२	७,८९७,६०३।३४
ख. इन्धन	६,२५९,६२२।७५	९,९८७,८१०।०७
ग. नविकरण	७,७५८,३६८।३६	५,९२३,८५५।२६
घ. कार्यालय खर्च	८,५५७,१९२।००	६,५३१,५२७।००
ङ. कार्यालय मिटिङ तथा समीक्षा	१,१६९,९५६।८१	८९०,९७३।८२
च. रिबेट खर्च	३१७,४१९।७५	५९९,५५६।००
छ. रेनकोट र भोला खर्च	७३६,०००।००	७०६,२००।००
ज. परिक्षा खर्च	१५५,३६०।००	१४३,३४०।८३
झ. बैंक दिवस खर्च	४९९,९०५।००	२८५,७१८।००
ञ. संस्थागत सामाजिक उत्तरदायित्व खर्च	१,२२०,८५३।२०	—
ट. ग्राहक संरक्षण खर्च	३,४८९,२६४।७५	—
जम्मा	११०,२८४,४४४।०२	७५,२९५,५७६।७०



अनुसूची ४.१९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
सम्भावित नोक्सानी व्यवस्था

२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धि	३२१,४५६,३०२।२९	११०,०५९,७००।१७
२. लगानी नोक्सानी व्यवस्थामा भएको वृद्धि	-	-
३. गैह्र बैकिङ सम्पत्ति नोक्सानी व्यवस्था	-	-
४. अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-	१९९,२५६।००
जम्मा	३२१,४५६,३०२।२९	११०,२५८,९५६।१७

अनुसूची ४.२०

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
गैह्र सञ्चालन आम्दानी/नोक्सान

२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. लगानी बिक्रीबाट आम्दानी/(नोक्सान)	-	-
२. सम्पत्ति बिक्रीबाट आम्दानी/(नोक्सान)	७,४३३।००	३९०,२५७।७५
३. लाभांश	-	-
४. अन्य	-	-
खूद गैह्र सञ्चालन आम्दानी/(नोक्सान)	७,४३३।००	३९०,२५७।७५

अनुसूची ४.२१

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता
२०७५ श्रावण १ देखि २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता	३१४,८०३,७९२।८८	६९,९९५,१९५।५७
२. गैह्र बैकिङ सम्पत्ति नोक्सानी व्यवस्थाबाट फिर्ता	-	-
३. लगानी व्यवस्थाबाट फिर्ता	-	-
४. अन्य सम्पत्तिको व्यवस्थाबाट फिर्ता	-	-
जम्मा	३१४,८०३,७९२।८८	६९,९९५,१९५।५७

अनुसूची ४.२२

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 असामान्य कारोवारहरूबाट भएको आम्दानी र खर्च
 २०७५ श्रावण १ देखी २०७६ आषाढ मसान्तसम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. अपलेखन भएको कर्जाको असुली	१०९,५२९।००	२०,७३४।००
२. स्वेच्छिक अवकाश खर्च	—	—
३. असुली हुन नसक्ने कर्जाको अपलेखन (४.२२क)	—	—
४. अन्य खर्च/आम्दानी	—	—
५. अपलेखन भएको कर्जाको ब्याज असुली तथा हर्जाना असुली	२४२,३२७।००	२३,११९।००
जम्मा	३५१,८५६।००	४३,८५३।००

अनुसूची ४.२२(क)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 अपलेखित कर्जाको विवरण
 २०७५ श्रावण १ देखी २०७६ आषाढ मसान्तसम्म

क्र.सं.	कर्जा प्रकार	अपलेखन गरिएको रकम	धितोको प्रकार तथा रकम	धितो मूल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी/तह	ऋण असुलीका लागि भए गरेको प्रयास	कैफियत
१	चालू पूजा कर्जा	—					
२	परियोजना कर्जा	—					
३	स्थिर पूजा कर्जा	—					
४	व्यक्तिगत कर्जा	—					
५	अन्य कर्जा (लघुवित्त)						
	कूल कर्जा	—					

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 अपलेखित कर्जाको विवरण
 २०७५ श्रावण १ देखी २०७६ आषाढ मसान्तसम्म

क्र.सं.	विवरण	अपलेखन			असुली			यस बर्षसम्ममा असुल गर्न बाँकी
		गत बर्ष सम्मको	यस बर्ष थप	हालसम्मको	गत बर्ष सम्मको	यस बर्ष थप	हालसम्मको	
१	साँवा	३,०७१,६१७।००	—	३,०७१,६१७।००	१४१,४८३।००	१०९,५२९।००	२५१,०१२।००	२,८२०,६०५।००
२	ब्याज	४,२४५,८६६।००	—	४,२४५,८६६।००	२५०,८४०।००	२४२,३२७।००	४९३,१६७।००	३,७५२,६९९।००
३	हर्जाना ब्याज	६०१,२१९।००	—	६०१,२१९।००	३६,१६८।००	—	३६,१६८।००	५६५,०५१।००
	जम्मा	७,९१८,७०२।००	—	७,९१८,७०२।००	४२८,४९१।००	३५१,८५६।००	७८०,३४७।००	७,१३८,३५५।००



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी शेयरहोल्डरहरूलाई गएको कर्जा सापट विवरण
(२०७६ आषाढ मसान्त)

प्रवाहित कर्जा सापटको कुल रकममध्ये सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयरधनीहरू र निजहरूको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा म्यानेजिङ एजेन्ट भएको कम्पनीलाईनै संस्था वा कम्पनीलाई गएको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/सञ्चालक/कार्यकारी प्रमुखको नाम	गत वर्षसम्मको बाँकी		यस वर्ष असूली		यस वर्ष थप कर्जा	यस वर्ष आषाढ मसान्तसम्म बाँकी	
	सावां	व्याज	सावां	व्याज		सावां	व्याज
(क) सञ्चालक	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
(ख) कार्यकारी प्रमुख	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
(ग) संस्थापक	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
(घ) कर्मचारी	-	-	-	-	-	-	-
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ङ) शेयरधनीहरू	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

 पूँजीकोष तालिका
 (२०७६ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) प्राथमिक पूँजी	१,३१२,९९६,७०७।९३	१,०६३,८२८,५३७।३९
१) चुक्ता पूँजी (साधारण शेयर)	७७३,४१०,४४१।९३	७०३,१००,४०१।७५
२) प्रस्तावित बोनस शेयर	२३२,०२३,१३३	७०,३१०,०४०।००
३) शेयर प्रिमियम	-	-
४) फिर्ता नहुने अप्राधिकार शेयर	-	-
५) साधारण जगेडा कोष	३०७,३५३,२१८।००	२२२,५८३,९००।००
६) सञ्चित नाफा/नोक्सान	२०९,९१५।००	४०,७१०,०६६।२३
७) वासलातमा देखाईएको चालु आ.व को नाफा नोक्सान हिसावको रकम	-	२७,१२५,१२९।४१
८) पूँजी फिर्ता जगेडा कोष	-	-
९) पूँजी समायोजन कोष	-	-
१०) कल्स इन एडभान्स	-	-
११) अन्य स्वतन्त्र कोषहरू	१७,११४,५२२।००	१४,६६४,३६२।००
घटाउने:		
- ख्याती (Goodwill) वापतको रकम	-	-
- स्थगन कर सम्पत्ति	१७,११४,५२२।००	१४,६६५,३६२।००
- सीमाभन्दा बढी शेयर,सुरक्षणपत्रमा लगानी गरिएको रकम	-	-
- वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	-	-
- अवास्तविक सम्पत्ति (Fictitious Assets)	-	-
- यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम	-	-
- प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेको ब्याक्ति तथा समूहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू	-	-
(ख) पूरक पूँजी	५८,३८६,११०।४९	७८,५६०,५१७।२२
१) असल कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्था	५८,३८६,११०।४९	७८,५६०,५१७।२२
२) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	-	-
३) हाइब्रिड पूँजी उपकरणहरू	-	-
४) सुरक्षण नराखिएको सहायक आवधिक ऋण	-	-
५) सम्पत्ति पूनर्मूल्याङ्कन कोष	-	-
६) लगानी समायोजन कोष	-	-
(ग) जम्मा पूँजीकोष (क+ख)	१,३७१,३८२,८१८।४२	१,१४२,३८९,०५४।६१
(घ) जोखिम भारत सम्पत्तिको आधारमा कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष		
पूँजीकोष (८ प्रतिशत)	१११५	१३१९
प्राथमिक पूँजी (अधिक/न्यून) (४ प्रतिशतले)	१०६७	१२१५
पूँजीकोष (अधिक/न्यून) (८ प्रतिशतले)	३१५	५१९
प्राथमिक पूँजी (अधिक/न्यून) (४ प्रतिशतले)	६६७	८१५



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
जोखिम भारत सम्पत्ति विवरण तालिका
(२०७६ आषाढ मसान्त)

विवरण	भार	यस वर्ष रू.		गत वर्ष रू.	
		रकम	जोखिम भारत सम्पत्ति	रकम	जोखिम भारत सम्पत्ति
क) वासलात बमोजिमको सम्पत्ति (On-Balance sheet Assets)					
नगद मौज्जात	-	११,२०३,४३८।७८	-	५,९७६,४६९।३१	-
सुन (विनिमययोग्य)	-	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	-	-	-	-	-
नेपाल सरकारको सुरक्षणमा गरिएको लगानी	-	-	-	-	-
नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरिएको लगानी	-	-	-	-	-
आफ्नै मुद्दती रसीदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको मुद्दती रसीद धितो कर्जा	-	-	-	-	-
सरकारी ऋणपत्रको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको कर्जा	-	-	-	-	-
सरकारी सुरक्षणपत्रको पाउनुपर्ने ब्याज रकम (Accured Interest)	-	-	-	-	-
बैंक/वित्तीय संस्थाहरूमा रहेको मौज्जात/मुद्दती रसीदको दावी (Claims)	२०१०	३४२,९९९,५४७।६४	६८,५९९,९०९।५३	२७९,५२४,०२१।५२	५५,९०४,८०४।३०
मागेको बखत प्राप्त हुने रकम(Money at Call)	२०१०	३७,८५२,९००।८९	७,५७०,५८०।१८	३१,७२१,४,९८७।०९	६३,४४२,९,९७।४२
अन्तर बैंक/सापटी शेयर, डिभेन्चर एवं बण्डमा भएको लगानी					
अन्य लगानीहरू	१००१०	२,०१०,०००।००	२,०१०,०००।००	२,०००,०००	२,०००,०००
कर्जा, सापटी (कुल)	१००१०	११,९६८,१४८,६४५।७३	११,९६८,१४८,६४५।७३	७,८७८,६३९,२७८।००	७,८७८,६३९,२७८।००
स्थिर सम्पत्तिहरू	१००१०	४५,३७८,७७१।०६	४५,३७८,७७१।०६	३१,५५३,७५४।२२	३१,५५३,७५४।२२
अन्य सबै सम्पत्तिहरू	१००१०	२१०,०८५,४२६।३६	२१०,०८५,४२६।३६	१८२,४१०,१३१।०१	१८२,४१०,१३१।०१
पाउनुपर्ने खुद अन्य ब्याज रकम (कुल पाउनुपर्ने ब्याज-सरकारी ऋणपत्रको ब्याज-ब्याज मुल्लवी)	१००१०				
(क) जम्मा					
ख) वासलात बाहिरको कारोवार (Off-Balance sheet Items)					
अन्य जमानत	१००१०				
अपरिवर्त्य कर्जा प्रतिबद्धता	१००१०				
आयकर वापत सम्भावित दायित्व	१००१०				
Acceptance सहित सबै प्रकारका सम्भावित दायित्वहरू	१००१०				
भुक्तानीको लागि दावी परेको जमानत					
संस्थाउपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू					
(ख) जम्मा					
कुल जोखिम भारत सम्पत्ति		१२,६१७,६७८,७३०।४६	१२,३०१,७९३,३३२।८६	८,६९७,३१८,६४१।१५	८,२१३,९५०,९६४।९५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

प्रमुख सूचकांक
कम्तीमा विगत ५ वर्षको परि सूचकहरू

विवरण	सूचकांक	आ.व.०७/१७२	आ.व.०७/२१३	आ.व.०७/३७४	आ.व.०७/४७५	आ.व.०७/५७६
१. खुद नाफा/कुल आमदानी प्रतिशत	प्रतिशत	२५।८४	२४।८१	२४।७०	१६।८०	१८।८३
२. प्रति शेयर आमदानी	रु.	५२।०८	५४।४८	३६।३९	२९।२९	४२।१६
३. प्रति शेयर बजार मूल्य	रु.	१,३४०।००	३,३००।००	१,२८०।००	७५०।००	७२८।००
४. मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	९।३७	६०।५७	३५।१७	२५।६१	१७।१३
५. शेयर पूँजीमा लाभांश (बोनस सहित)	प्रतिशत	५०।००	३५।००	१६।००	१०।००	३०।००
६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	२।६३	१७।६३	१५।००	१०।००	१५।००
७. व्याज आमदानी/कर्जा तथा सापट	प्रतिशत	१९।००	१८।८८	१८।७७	१७।२६	१६।९२
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	३६।७१	३५।६४	२९।४२	२६।५०	१८।००
९. कुल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	५।३५	५।२८	६।८८	९।१२	९।७६
१०. सटही घटबट आमदानी/कुल आमदानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	१७।४८	१६।९६	२०।४९	१२।५८	२३।५८
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	४।७८	४।८३	४।७०	२।९२	३।५८
१३. खुद नाफा/कुल सम्पत्ति	अनुपात	४।२४	४।२६	४।२२	२।६४	३।३९
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	३३६।४३	३३७।७१	३२५।४६	३२१।७०	३०९।४८
१५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति	प्रतिशत	९।५७	१०।२७	१०।२५	११।५०	१२।६४
१६. जोखिम भरित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता	प्रतिशत	१३।८४	१२।९८	१६।८०	१३।९१	११।१५
(क) प्राथमिक पूँजी प्रतिशत	प्रतिशत	१२।९०	१२।०४	१५।८५	१२।९५	१०।६७
(ख) पूरक पूँजी प्रतिशत	प्रतिशत	०।९४	०।९४	०।९५	०।९६	०।४७
(ग) कुल पूँजी कोष प्रतिशत	प्रतिशत	१३।८४	१२।९८	१६।८०	१३।९१	११।१४
१७. तरलता (Liquidity)	अनुपात	५।४१	२।६४	८।६९	८।५३	३।७०
१८. निष्कृय कर्जा/कुल कर्जा प्रतिशत	प्रतिशत	०।३३	०।८२	०।७३	०।७८	०।९१
१९. ब्याजदर अन्तर (Weighted Average Interest rate Spread)	प्रतिशत	१३।६५	१३।६०	११।८८	८।१४	७।१६
२०. बुक नेटवर्थ	रु.	४०१,११९,३१५	५६४,३३३,१९५	१,०७७,३९१,१२९	१,२०६,२६५,५४४	१,६८४,४८२,६४१
२१. कुल शेयर	संख्या	२,५७९,२३८	३,४८१,९७२	७,०३१,००४	७,७३४,१०४	१०,०५४,३३६
२२. कुल कर्मचारी	संख्या	२२४।००	२७७।००	३४९।००	४३१।००	५७१।००
२३. अन्य						



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

आ.व. २०७५/०७६

प्रमुख लेखा नीतिहरू

१. सामान्य जानकारी :

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड तत्कालिन विकास बैंक ऐन, २०५२ अन्तर्गत मिति २०५८ आषाढ १९ मा ने.रा.बैंकबाट इजाजतपत्र प्राप्त गरी मिति २०५८ श्रावण १ देखि वित्तीय कारोवार शुरू गरेको हो । यस वित्तीय संस्था “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” र “कम्पनी ऐन, २०६३” बमोजिम सीमित दायित्व भएको राष्ट्रिय स्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाका संस्थापकहरूमा विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र तथा लब्ध प्रतिष्ठित व्यक्तिहरू रहेका छन । यस लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरूलाई ७१ जिल्लाहरूमा ११९ वटा शाखा कार्यलयहरू मार्फत लघुकर्जा प्रवाह गर्दै आएको छ । यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु. १०००,०००,०००।०० (एक अर्ब) रहेको छ भने जारी तथा चुक्ता पूँजी रु. ७७,३४,१०,४४१।९३ रहेको छ । यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय भरतपुर, चितवनमा रहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाको संलग्न वित्तीय विवरणहरू प्रकाशन/जारी गर्नका लागि मिति २०७६/०८/२५ मा बसेको सञ्चालक समितिको बैठक नं २५९ बाट पारित गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित लेखामान अनुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरू तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ ।

२. मुख्य लेखा नीतिहरूको सारांश:

वित्तीय विवरणहरू तयार गर्दा अवलम्बन गरिएका मुख्य लेखा नीतिहरू तपशिल बमोजिम रहेको छ । उक्त नीतिहरू अन्यथा उल्लेख गरिएकोमा बाहेक निरन्तर रूपमा पालना गरिएको छ । यस वित्तीय विवरण नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ढाँचामा तयार गरिएको छ । यस लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिमको ढाँचामा तथा कम्पनी ऐन बमोजिमको छुट्टै वित्तीय विवरण तयार गरी पेश गरेको छ ।

३. वित्तीय विवरणहरू तयारको आधार:

- यस वित्तीय विवरणहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप तयार पारिएको छ ।
- यस वित्तीय विवरणहरूलाई संस्थाको अविच्छिन्न निरन्तरताको आधारमा तयार गरिएको हो ।
- यस वित्तीय विवरणहरू शुरूमा लागेको लागतको आधारमा तयार गरिएको छ ।
- यस वित्तीय विवरणहरू अन्यथा उल्लेख गरिएको अवस्थामा बाहेक प्रोदभावी लेखाङ्कनको आधारमा तयार गरिएको छ ।
- यस वित्तीय विवरणहरूको सबै ढाँचाहरू नेपाल राष्ट्र बैंकको निर्देशनले तोके बमोजिम रहेको छ ।

४. स्थिर सम्पत्ति :

(क) वित्तीय संस्थाको स्थिर सम्पत्तिहरूलाई ऐतिहासिक लागत अवधारणाको आधारमा सम्पत्ति खरिदसंग सम्बद्ध अन्य खर्चहरू समेत सोही स्थिर सम्पत्तिमा समावेश गरी पूँजीकरण गर्ने गरिएको छ ।

(ख) रु.३,०००।०० सम्म खरिद मूल्य भएका सामानहरूलाई पूँजीकरण नगरी सोभै खर्च जनाउने नीति रहेको छ ।

स्थिर सम्पत्ति अन्तर्गत सो सम्पत्तिको परल मूल्यबाट ब्रासकट्टी घटाई बाँकी रहेको खुद रकम देखाइएको छ । सम्पत्तिको परल मूल्यमा सम्पत्तिको खरिद मूल्यको साथै सो सम्पत्ति खरिद गर्दा लागेका अन्य प्रत्यक्ष खर्चहरू पनि समावेश गर्ने नीति रहेको छ ।

स्थिर सम्पत्ति खरिद वा निर्माण पश्चात भविष्यमा हुने खर्चहरूले अम्दानी वृद्धि गर्ने भएमा सो खर्चलाई पूँजिकृत गरिन्छ । तर सो स्थिर सम्पत्तिको नियमित मर्मत संभार खर्च भने नाफा नोक्सान हिसावमा खर्च हुँदाको बखत लेखाङ्कन गर्ने नीति रहेको छ ।

५. ह्रासकट्टी:

क) स्थिर सम्पत्तिको ह्रास कट्टी सो सम्पत्तिको आयु निर्धारण गरि समदर प्रणालीबाट ह्रास कट्टी गरिएको छ । ह्रास कट्टी रकम नाफा नोक्सान हिसावमा खर्च लेख्ने गरिएको छ । सम्पत्तिहरूको वर्ग अनुसार निम्न बमोजिम सम्पत्तिहरूको आयु निर्धारण गरिएको छ :

क्र. सं.	सम्पत्तिहरूको वर्ग	सम्पत्तिहरूको आयु
१	परिवहन	८ वर्ष
२	मोटरसाइकल	६ वर्ष
३	फर्निचर र फिक्स्चर	७ वर्ष
४	सोलार	३ वर्ष
५	कम्प्युटर, कार्यालय उपकरण	५ वर्ष
६	भल्ट	१० वर्ष

गत आ.व.मा मोटरसाइकलको आयु परिवहन अन्तर्गत ८ वर्ष कायम गरिएकोमा, यस वर्ष देखि मोटरसाइकलको आयु ६ वर्ष निर्धारण गरी सोहि बमोजिम ह्रास कट्टी गर्ने नीति लिईएको छ ।

कुनै सम्पत्ति बेच बिखन गर्दा हुने नाफा नोक्सानको रकमहरू नाफा नोक्सान हिसावमा लेखाङ्कन गर्ने नीति रहेको छ ।

ख) ह्रासयोग्य सम्पत्तिको ह्रासकट्टी गर्दा सम्पत्ति खरिद गरेको मिति वा प्रयोग भएको मिति मध्ये जुन अघि हुन्छ सोहि मिति देखि ह्रासकट्टी गर्ने नीति रहेको छ । फर्निचरको सम्बन्धमा शाखाबाट भएको खरिदको त्रैमासिक मिति मात्र उपलब्ध हुने भएकोले उक्त त्रैमासको बिचको मितिलाई खरिद मिति मानि ह्रास खर्च गणना गरिएको छ ।

ग) आयकर प्रयोजनको निमित्त आयकर ऐन २०५८ अनुसार छुट्टै ह्रासकट्टी विवरण तयारपारी कर लेखा परीक्षण गर्ने नीति लिएको छ ।

घ) कुनै आर्थिक वर्षमा ह्रासकट्टी गरेपश्चात सम्पत्तिको किताबी मूल्य रु ३,०००/- भन्दा कम भएमा आगामी आर्थिक वर्षमा पुरै रकम ह्रास कट्टी खर्च जनाउने नीति रहेको छ ।

६. सफ्टवेयर:

सफ्टवेयर लाइसेन्स खरिद गर्दा र सफ्टवेयर विकास गर्दा लागेको रकम पूँजीकृत गरिन्छ र उक्त रकम लाई खरिद गरिएको वा विकास गरिएको मितिले छ वर्ष सम्मको अनुमानित उपयोगी अवधिमा अपलेखन गरिने नीति रहेको छ ।

७. आयकर व्यवस्था:

वित्तीय संस्थाले आयकर मूल्याङ्कनको लागि खुद मुनाफामा आयकर ऐन र सो ऐन अन्तर्गत बनेको नियमावली बमोजिम खर्च, आम्दानीमा आवश्यक थपघट गरी अलग्गै कर योग्य आम्दानी निर्धारण गरिएको र पछि आयकर निर्धारण हुदा फरक भएमा सोही बखत आवश्यकता अनुसार समायोजन गर्ने नीति रहेको छ ।

८. लगानी सम्बन्धी नीति:

वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको लगानी सम्बन्धी निर्देशन बमोजिम लगानी मूल्याङ्कन गर्ने नीति रहेको छ ।

९. गैर बैकिङ्ग सम्पत्तिको लेखाङ्कन नीति:

वित्तीय संस्थाले धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकम र धितोको बजार मूल्य मध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्ने र यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसावमा आम्दानी/खर्च बाँध्ने व्यवस्था रहेको र नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम यी सम्पत्तिमा गरिएको व्यवस्था रकम लाई न्यून गरी वासलातमा देखाउने नीति रहेको छ ।

१०. आम्दानी तर्फ :

ब्याज: कर्जा सापटीको ब्याज आम्दानीलाई नगद प्राप्तिको आधार (Cash Basis)मा आम्दानी जनाउने गरिएको छ । प्राप्त हुन बाँकी ब्याजमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पाउनुपर्ने ब्याज हिसावमा देखाई उक्त रकम बराबर ब्याज मुल्लवी हिसावमा (Interest Suspense Account) राखिएको छ । अन्य ब्याज तथा आम्दानीलाई आर्जनको आधार (Accrual Basis)मा आम्दानी बाँध्ने गरिएको छ ।

कमिशन: कमिशन र सेवा शुल्कको आम्दानी नगद प्राप्तिको आधारमा (Cash Basis) मा आम्दानी जनाउने गरिएको छ ।

११. खर्च तर्फ:

क) प्रोदभावी आधार (Accrual Basis) आधारमा सम्पूर्ण नगद भुक्तानी भएको खर्च र भुक्तानी दिन बाँकी खर्चलाई लेखाङ्कन गर्ने व्यवस्था गरिएको छ ।



ख) सबै निक्षेपहरूमा तिर्नु पर्ने ब्याजलाई खर्च लेखी बचतमा जम्मा गर्ने गरिएको छ ।

१२. कर्जा नोक्सानी व्यवस्था र कर्जा अपलेखन:

कर्जा नोक्सानी व्यवस्था: कर्जा तथा सापटतर्फ वर्षान्तमा असुलगर्न बाँकी कुल कर्जा तथा सापटमा नेपाल राष्ट्र बैंकको निर्देशनको कर्जा तथा सापटको वर्गिकरण नीति २.२ बमोजिम जति महिनाले भाखा नाघेको हो सोही अनुसार असल, शुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराबमा वर्गिकरण गर्ने गरिएको छ ।

कर्जा अपलेखन: असुल हुन नसक्ने कर्जाहरूको यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही त्यस्ता कर्जाहरू जोखिम व्यावस्थापन समितिको सिफारिसमा सञ्चालक समितिबाट स्वीकृत गराई अपलेखन गर्ने नीति रहेको छ ।

१३. कर्जाको साँवा तथा ब्याज असुल गर्ने व्यवस्था

वित्तीय संस्थाले सम्बन्धित ऋणीबाट रकम असुल उपर गर्दा त्यस्तो असुल रकम मध्येबाट सर्वप्रथम असुल उपर गर्नुपर्ने ब्याज रकम सम्पूर्ण रूपमा असुल उपर गर्ने र बाँकी रकम साँवामा आवश्यक हिसाव मिलान गर्ने गरिएको छ ।

१४. कर्जा नोक्सानी व्यवस्था

संस्थाको कर्जा तथा सापटीमा निहीत जोखिमलाई न्यून गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकाको आधारमा कर्जा तथा सापटलाई वर्गिकरण गरी १ देखि १०० प्रतिशत सम्म कर्जा नोक्सानी व्यवस्था गरिएको छ । विमित कर्जाको हकमा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम आवश्यक व्यवस्थाको पच्चीस प्रतिशतमात्र व्यवस्था गर्ने नीति रहेको छ ।

१५. बोनस व्यवस्था

बोनस ऐन २०३१ अनुसार सम्पूर्ण कारोबार समावेश पछिको तर आयकर व्यवस्था पूर्वको खुद नाफाको १० प्रतिशतको दर बमोजिम हुन आउने रकमलाई कर्मचारी बोनस व्यवस्था गर्ने नीति लिईएको छ ।

१६. साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ दफा ४४(१) अनुसार आयकर पछाडिको खुद मुनाफाको २० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा सारिएको छ ।

१७. कर्मचारी बिदा तथा उपदान

कर्मचारी बिदा बापतको व्यवस्था गर्दा वर्षान्तमा संचित रहेको कर्मचारीको बिदा दिन गन्ति बमोजिम गणना गरी कर्मचारी खर्च अन्तर्गत प्रोदभावी आधारमा खर्च लेखांकन गरिएको छ ।

संस्थाको कर्मचारी विनियमावली संशोधन तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी रहेको र नयाँ श्रम ऐन २०७४, मिति २०७४ भाद्र १९ गते देखि लागु भइसकेको परिप्रेच्छमा कर्मचारीहरूको उपदान बापतको व्यवस्था नयाँ श्रम ऐन, २०७४ बमोजिम निश्चित योगदान योजना (Defined Contribution Plan) हुने भएता पनि कर्मचारीहरूको उपदान बापतको व्यवस्था कर्मचारी विनियमावली बमोजिम गर्ने नीति रहेको छ । उपदान बापतको रकम नागरिक लगानी कोषले संचालन गरेको स्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरिएको छ ।

१८. मसलन्द मौज्दात

बैंकले खरिद गरेको सबै किसिमका मसलन्द तथा छपाई सामग्रीहरू मध्ये बाँकी रहेको मौज्दातलाई FIFO METHOD बाट मूल्यांकन गरी अन्य चालु सम्पत्तिमा देखाउने गरिएको छ ।

१९. स्थगन कर (Deferred Tax)

स्थगन कर सम्पत्ति तथा दायित्वलाई वित्तीय विवरणमा लेखांकित रकम बीचको अस्थायी फरकमा लागु आयकर दरबाट हिसाव गरी खुद स्थगन कर गणना गर्ने गरिएको छ ।

अस्थायी फरक उपभोग गर्न सकिने गरी भविष्यमा उपलब्ध हुन सक्ने संभावनाको आधारमा स्थगन करलाई सम्पत्तिमा लेखा राख्ने गरिएको छ ।

स्थगन कर सम्पत्ति हिसावमा रहेको रकम बराबर स्थगन कर जगेडाकोष खडा गरिएको छ ।

२०. सम्भावित दायित्वहरू

आकस्मिक प्रकृतिको कुनै दायित्वहरू प्रकट हुने निश्चय भएमा सो बापत नाफा नोक्सान हिसाब खातामा व्यवस्था गर्ने नीति रहेको छ । तर भविष्यमा दायित्व सिर्जना हुने सम्भावना कम रहेको अवस्थामा उक्त सम्भावित दायित्वहरू अनुसूची १३ अन्तर्गत प्रस्तुत गरिएको छ ।

२१. प्रस्तावित नगद लाँभाश तथा बोनस शेयर बापतको रकम

प्रस्तावित नगद लाँभाश तथा बोनस शेयर बापतको रकम नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लेखांकन गर्ने नीति रहेको छ ।

डेप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड

अनुसूची ४.२७

लेखा सम्बन्धी टिप्पणीहरू

आ.व. २०७५/०७६

१. यस आर्थिक वर्षमा कर्जा प्रवाह, असुली र अपलेखन गरिएको साँवाको विवरण निम्नअनुसार छ ।

(रु. हजारमा)

गत वर्षको बाँकी कर्जा	७,८७८,६३९
कर्जा प्रवाह	१३,८०७,५१४
कर्जा असुली	९,७१८,००४
जम्मा कर्जा बाँकी	११,९६८,१४९
कर्जा अपलेखन	—
मिनाहा गरिएको हर्जना ब्याज	—

२. निक्षेप दायित्व अन्तर्गत प्रत्येक शिर्षकमा वर्ष भरीमा परिवर्तन भएको रकमको संक्षिप्त विवरण

(रु. हजारमा)

विवरण	गत वर्ष	यस वर्ष	परिवर्तन
बचत निक्षेप	२,४१०,३९३	३,८२४,७९१	१४,१४,३९८
जम्मा	२,४१,०३,९३३	३,८२४,७९१	१४,१४,३९८

३. निक्षेप र कर्जा भारित औषत खुद ब्याजदर अन्तर (Weighted Average Interest Rate Spread) ४.१४ (८.१४ मा प्रसाशनिक खर्च ४ प्रतिशत कटाई) प्रतिशत रहेको छ ।
४. यस आ.व. मा कुनै पनि अपलेखन हुन बाँकी खर्च रहेको छैन ।
५. वित्तीय संस्थाको वासलात भित्रको बाहिरको कारोवार कुनै व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनी तथा एक क्षेत्रमा अधिकेन्द्रित भएको छैन ।
६. तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाले आफ्नो दायित्व तथा सम्पत्तिलाई भुक्तानी अर्वाधि (Maturity Period) को आधारमा विभिन्न समय अन्तरालमा वर्गीकरण गर्नु पर्ने सम्बन्धमा यस नेपाल राष्ट्र बैंकले दिएको निर्देशन तथा सो द्वारा विभिन्न समयमा जारी गरिएको परिपत्र अनुरूप सम्पत्ति र दायित्वको वर्गीकरण गरिएको छ ।
७. वित्तीय संस्थाले आफ्नो सम्पत्ति धितो राखी ऋण लिएको छैन ।
८. वित्तीय संस्थाको हालसम्म गैर वैकिङ्ग सम्पत्ति रहेको छैन ।
९. यस आ.व. मा वित्तीय संस्थाबाट लिजहोल्ड सम्पत्तिमा लगानी भएको छैन ।
१०. यस आ.व. मा संस्थापक शेयरको खरीद बिक्री भएको छैन ।
११. यस आ.व.मा सम्भावित नोक्सानी व्यवस्था तथा व्यवस्थाबाट फिर्ता असल कर्जामा गरिएको नोक्सानी व्यवस्था र व्यवस्थाबाट फिर्तालाई आय तथा खर्चमा समावेश गरिएको छ ।
१२. ग्राहक संरक्षण कोषमा गत आ.व.को मौज्जात रु.४१,९४१,०३६।७६ मा यस वर्ष भएको खर्च रु.३,४८९,२६५।०० कटाई ने.रा.बैंकको निर्देशन अनुसार लघुसुरक्षण कोषको रकम रु.५,०००,०००।०० तथा ऋण भलाई कोषमा रहेको रकम रु.१२६,१८०,५४८।९६ रकम समायोजन गरी यस आ.व.मा कर व्यवस्था पश्चात बाँडफाँडको लागि प्राप्त मुनाफाबाट एक प्रतिशतले हुन आउने रु. ४,२३८,४६५।८८ तथा २० प्रतिशत भन्दा बढि लाभांशको २५ प्रतिशतले हुन आउने रकम रु.४८,३३८,१५३।१२ जोड गरी रु २२२,२०८,९३९।७२ ग्राहक संरक्षण कोषमा (Client Protection Fund) व्यवस्था गरिएको छ ।
१३. संस्थागत सामाजिक उत्तरदायित्व कोषमा गत आ.व.को मौज्जात रु.४,७२६,४०३।४४ मा यस वर्ष भएको खर्च रु. १,२२०,८५३।२० कटाई बाँकी हुने रकम रु.३,५०५,५५०।२४ मा यस आ.व.मा ने.रा.बैंकको निर्देशन अनुसार कर व्यवस्था पश्चात बाँडफाँडको लागि प्राप्त मुनाफाबाट एक प्रतिशतले हुन आउने रु.४,२३८,४६५।८८ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा व्यवस्था गरिएको छ ।
१४. कर्मचारी दक्षता अभिवृद्धि कोषमा गत आ.व.को मौज्जात रु.५,७९३,१६४।३५ मा यस वर्षको खर्च रु.५,२२१,३४८।५९ कटाई



बाँकी रहको रकम रु. ५७१,८१५।७६ मा ने.रा.बैंकको निर्देशन अनुसार गत वर्षको कुल कर्मचारी खर्चको ३ प्रतिशतले हुन आउने रकम रु. ७,८३५,०७४।०० थप व्यवस्था गरी जम्मा रु. ८,४०६,८८९।७६ यस वर्षको कर्मचारी दक्षता अभिवृद्धि कोषमा व्यवस्था गरिएको छ ।

१५. कर व्यवस्था पश्चात बाँडफाँडको लागि प्राप्त मुनाफाबाट यस वर्ष रु. १,५००,०००।०० कर्मचारी कल्याण कोषमा रकम व्यवस्था गरिएको छ ।
१६. यस आ.व.सम्ममा आ.व. २०७१/०७२ सम्मको संशोधित कर निर्धारण भई हिसाब राफ साफ भइसकेको छ ।
१७. यस आ.व.मा निम्न अनुसार कर्जाको अपलेखन तथा अपलेखित कर्जाको असुली भएको छ (विस्तृत विवरण ४.२२ क मा उल्लेखित गरिएको)।

रु.

क्र.सं.	विवरण	हालसम्मको अपलेखन	यस वर्षको असुली	हालसम्मको असुली
१	साँवा	३,०७१,६१७	१०९,५२९	२५१,०१२
२	ब्याज	४,२४५,८६६	२४२,३२७	४९३,१६७
३	हर्जना ब्याज	६०१,२१९	-	३६,१६८
	जम्मा	७,९१८,७०२	३५१,८५६	७८०,३४७।००

१८. उपदान कोषको विवरण निम्नानुसार रहेको छ ।

क्र.सं.	विवरण	आ.व.२०७५।०७६	आ.व.२०७४।०७५
१	चालू दायित्व (अ.ल्या)	९५,२४२,३१५।६२	६९,५९९,८०८।८९
२	चालू आ.व.को खर्च	१४,५७०,११४।३९	२९,३८९,८०२।९८
३	चालू आ.व.मा भुक्तानी	(२,३४५,२३४।२६)	(३,७४७,२९६।२५)
४	एक्चूरियल आम्दानी खर्च	-	-
५	अन्तिम दायित्व	१०७,४६७,१९५।७५	९५,२४२,३१५।६२

लगानीको आम्दानी योजना

क्र.सं.	विवरण	आ.व.२०७५।०७६	आ.व.२०७४।०७५
१	चालु मौज्दात	७४,९८५,८५९।७३	५८,३४७,६१८।४९
२	आ.व.को अनुमानित आम्दानी	-	-
३	चालु आ.व.मा थप लगानी	२४,९१७,०१७।४१	१२,९८७,१९०।४०
४	चालु आ.व.मा भुक्तानी	(२३४५२३४।२६)	(३,७४७,२९६।२५)
५	ब्याज आम्दानी	(२,०९९।८९)	७,३९८,३४७।०९
६	अन्तिम मौज्दात	९७,५५५,५४२।९९	७४,९८५,८५९।७३
७	खुद खर्च	-	-
८	नागरिक लगानी कोषमा दाखिला बाँकी	९,९११,६५२।७६	२०,२५६,४५५।८९
९	नागरिक लगानी कोषमा श्रावण २३, २०७६ मा आ.व. २०७५।०७६ को दाखिला गरिएको	१६,४७५,१०८।४०	२२,५८६,७३६।६४

१९. वित्तीय संस्थाले विदेशी मुद्रा कारोबार नगरेको हुँदा सटही घटबढ समायोजन व्यवस्था रहेको छैन ।

२०. सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय कर्मचारीलाई भुक्तानी :

तलब, भत्ता तथा अन्य सुविधा वापत प्रमुख कार्यकारी अधिकृतलाई रु. ३,०३२,७४२।८८ भुक्तानी गरिएको छ। साथै प्रचलित नियम अनुसार कर्मचारी बोनस प्रदान गरिएको छ ।

व्यवस्थापकीय कर्मचारी तथा सञ्चालक लाई भुक्तानी विवरण:

यस लघुवित्त वित्तीय संस्थाको सम्बन्धित पक्षसँग कारोवार यस प्रकार रहेको छ ।

कारोबार	जम्मा
सञ्चालक बैठक भत्ता	१,१८५,०००।००
सञ्चालक बैठक खर्च	३,३८३,०७०।००
व्यवस्थापन तहका कर्मचारीलाई भुक्तानी	
पारिश्रमिक	१३,९५९,५४०।०७
सापटी	९,४०१,०३३।४६
व्याज	३४९,७०५।२१

२१. यस आ.व. मा वित्तीय संस्थाले निम्न अनुसारको स्थगन कर सम्पत्ति / दायित्व देखाएको छ ।

विवरण	किताबी आधार	कर आधार	अस्थायि फरक	करको दर	स्थगन कर सम्पत्ति (दायित्व)
स्थिर सम्पत्ति	४५,३७८,७७१।०६	४१,८३५,५६९।१८	(३,५४३,२०१।८८)	३०।००	(१,०६२,९६१।००)
उपदान बापतको बढि व्यवस्था	५,२५१,०९१।२४	११,८१४,५४६।२४	६,५६३,४५५।००	३०।००	१,९६९,०३७।००
विदा बापतको व्यवस्था	५४,०१८,१५४।८९	-	५४,०१८,१५४।८९	३०।००	१६,२०५,४४६।००
लगानी बापतको व्यवस्था	१०,०००।००	-	१०,०००।००	३०।००	३,०००।००
जम्मा					१७,११४,५२२।००
जम्मा स्थगन कर सम्पत्ति (दायित्व) यस वर्ष सम्म					१७,११४,५२२।००
जम्मा स्थगन कर सम्पत्ति (दायित्व) गत वर्ष सम्म					१४,६६५,३६२।००
स्थगन कर आम्दानी					२,४४९,१६०।००

२२. यस वर्ष, गत आ.व.को चुक्ता पूंजी रु.७७३,४१०,४४१।९३ को बोनस शेयर बापत ३० प्रतिशतले हुने रकम रु.२३,२०,२३,१३२।५८ तथा नगद लाभांश बापत १५ प्रतिशत (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) ले हुने रु.११,६०,११,५६६।०० वितरण गर्न आगामी साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकबाट लाभांश वितरण गर्न अनुमति प्राप्त भई साधारण सभाबाट अनुमोदन पश्चात् वितरण गरिनेछ ।



अनुसूची ४.२८

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थापक / संस्थापक समूहका शेयर धनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय कर्जा संस्थामा
संस्थापक समूहका शेयर धनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय कर्जा संस्थामा
धितो राखी कर्जा लिएको विवरण
२०७६ आषाढ मसान्तको

क्र.स.	संस्थापक / संस्थापक समूह अन्तर्गत पर्ने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण		कैफियत
		कुल कित्ता संख्या	कुल चुक्ता पूँजीको प्रतिशत	कर्जा लिएको अन्य बैंक / वित्तीय संस्थाको नाम	कर्जा रकम	
१	कैलाश रिजाल	२७,६१३।८७	०।३९	मुक्तिनाथ विकास बैंक लिमिटेड	१२,०२०,२१२।४४	१९,०३८।००
२	पिताम्बरप्रसाद आचार्य	६०,७२९।९९	०।८६	मुक्तिनाथ विकास बैंक लिमिटेड	२६,७९७,६९८।२०	४२,२८०।००

Deprosc Laghubitta Bittiya Santha Limited
Comparison of Unaudited Financial Statement as of FY 2075 / 076

Rs ,000

S.No.	Particulars	As per Unaudited Financial Statement	As per Audited Financial Statement	variance		Reasons for Variance
				In Amount	In %	
1.00	Total Capital & Liabilities (1.1 to 1.7)	12,856,096	12,486,673	(369,423.00)	(2.96)	Tax Liabilities and Provision amount shown in Net
1.10	Paid up Capital	773,410	1,005,434	232,024.00	23.08	
1.20	Reserve and Surplus	782,820	563,038	(219,782.00)	(39.04)	Adjustment made for P/L appropriation
1.30	Debenture and Bond	-	-	-	-	
1.40	Borrowing	6,783,929	6,783,929	-	-	Adjustment Borrowing
1.50	Deposit (a+b)	3,824,791	3,824,791	-	-	
	a) members	3,824,791	3,824,791	-	-	
	b) Public	-	-	-	-	
1.60	Income Tax Liabilities	-	-	-	-	
1.70	Other liabilities	691,146	309,481	(381,665.00)	(123.32)	
2.00	Total Assets (2.1 to 2.7)	12,856,096	12,486,673	(369,423.00)	(2.96)	Tax Liabilities amount shown in Net
2.10	Cash and Bank Balance	354,203	354,203	-	-	
2.20	Money of call and Short Notice	37,853	37,853	-	-	
2.30	Investment	2,010	2,000	(10.00)	-	Netted
2.40	Loan and advances	11,968,149	11,837,153	(130,996.00)	(1.11)	
2.50	Fixed assets	44,099	45,379	1,280.00	2.82	
2.60	Non Banking assets	-	-	-	-	
2.70	Other assets	449,782	210,085	(239,697.00)	(114.10)	Netted
3.00	Profit & Loss account			-	-	
3.10	Interest Income	1,671,469	1,671,468	(1.00)	-	Category Channged
3.20	Interest Expenche	855,347	862,778	7,431.00	0.86	Reconcilled
A	Net Interest Income (3.1-3.2)	816,122	808,690	(7,432.00)	(0.92)	
3.30	Fees, Commission and Discount	220,075	-	(220,075.00)	-	
3.40	Other Operating Income	41,957	262,024	220,067.00	83.99	Category Channged
3.50	Foreign Exchange Gain ÷Loss (Net)	-	-	-	-	
B	Total Operating Income (A+3.3+3.4+3.5)	1,078,154	1,070,714	(7,440.00)	(0.69)	
3.60	Staff Expenches	288,831	284,139	(4,692.00)	(1.65)	Reconciliation made
3.70	Other Operating Expenche	111,195	110,284	(911.00)	(0.83)	
C.	operating Profit Before Provision (B-3.6-3.7)	678,128	676,291	(1,837.00)	(0.27)	
3.80	Provision for possible losses	140,252	321,456	181,204.00	56.37	
D	Operating Profit (C - 3.8)	537,876	354,835	(183,041.00)	(51.58)	
3.90	Non operating Income /Expense (Net)	-	7	7.00		
3.10	Write Back of Provision for possible Loss	138,255	314,804	176,549.00	56.08	
E	Profit from Regular Activities (D+3.9+3.10)	676,131	669,646	(6,485.00)	(0.97)	
3.11	Extraordinary Income /Expenches (Net)	(92)	352	444.00	126.14	Capital Gain Included
F	Profit Before Bonus and Taxes (E+3.11)	676,039	669,998	(6,041.00)	(0.90)	
3.12	Povision for staff Bonus	61,458	67,000	5,542.00	8.27	
3.13	Provision for Tax	184,374	181,601	(2,773.00)	(1.53)	Income Tax Adjustment upto last Year
3.14	Differ Tax	-	2,449	2,449.00	100.00	Calculation of Differ Tax
G	Net profit /Loss (F-3.12-3.13)	430,207	423,846	(6,361.00)		



Deprosc Laghubitta Bittiya Santha Limited
Unaudited Financial Results (Quarterly)
As of 4th Quarter Fiscal Year 2075 / 2076

Rs ,000

S.No.	Particulars	This Quarter Ending	Previous Quarter Ending Chaitra	Corresponding Previous year Quarter Ending
1.00	Total Capital and Liabilities (1.1 to 1.7)	12,856,096	11,290,638	8,647,780
1.10	Paid up Capital	773,410	773,410	703,100
1.20	Reserve and Surplus	782,820	642,812	517,189
1.30	Debenture and Bond	-	-	-
1.40	Borrowing	6,783,929	6,062,067	4,658,793
1.50	Deposit (a+b)	3,824,791	3,343,121	2,410,393
	a) members	3,824,791	3,343,121	2,410,393
	b) Public	-	-	-
1.60	Income Tax Liabilities	-	-	-
1.70	Other liabilities	691,146	469,228	358,305
2.00	Total Assets (2.1to 2.7)	12,856,096	11,290,638	8,647,780
2.10	Cash and Bank Balance	354,203	201,615	592,104
2.20	Money of call and Short Notice	37,853	61,752	-
2.30	Investment	2,010	2,010	2,010
2.40	Loan and advances	11,968,149	10,630,795	7,756,178
2.50	Fixed assets	44,099	32,946	31,450
2.60	Non Banking assets	-	-	-
2.70	Other assets	449,782	361,520	266,038
3.00	Profit & Loss account	Up to this Quarter	Up to Previous Quarter	Up to corresponding previous Year Quarter
3.10	Interest Income	1,671,469	1,162,869	1,155,646
3.20	Interest Expenditure	855,347	578,839	529,856
A	Net Interest Income (3.1-3.2)	816,122	584,030	625,790
3.30	Fees, Commission and Discount	220,075	166,643	-
3.40	Other operating Income	41,957	16,144	127,983
3.50	Foreign Exchange Gain /Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	1,078,154	766,817	753,773
3.60	Staff Expenses	288,831	191,491	268,195
3.70	Other Operating Expenditure	111,195	71,279	72,888
C.	operating Profit Before Provision (B-3.6-3.7)	678,128	504,047	412,690
3.80	Provision for possible losses	140,252	116,803	107,594
D	Operating Profit (C - 3.8)	537,876	387,244	305,096
3.90	Non operating Income / Expenditure (Net)	-	-	-
3.10	Write Back of Provision for possible Loss	138,255	64,064	69,411
E	Profit from Regular Activities (D+3.9+3.10)	676,131	451,308	374,507
3.11	Extraordinary Income /Expenditure (Net)	(92)	98	44
F	Profit Before Bonus and Taxes (E+3.11)	676,039	451,406	374,551
3.12	Provision for staff Bonus	61,458	41,037	34,050
3.13	Provision for Tax	184,374	123,111	102,150
G	Net profit / Loss (F-3.12-3.13)	430,207	287,258	238,351
4.00	Ratios	At the End of this Quarter	At the End of Previous Quarter	At the End of Corresponding Previous Year Quarter
4.10	Capital Fun to RWA	12.89	13.58	14.92
4.20	Non performing Loan (NPA) to Total Loan	0.84	0.88	0.75
4.30	Total Loan Loss Provision to total NPL	125.66	187.20	204.46
4.40	Cost of Funds	10.08	9.70	10.67

Financial Statements as per
Nepal Financial Reporting Standards of
F.Y. 2075/076



S. R. PANDEY & Co.
Chartered Accountants

2nd Floor, House No. 2979/33
Nabil Galli, Maharajgunj
P. O. Box No. 2343
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700
Fax: 977-1-4720983
e-mail: info@srp.com.np

**INDEPENDENT AUDITOR'S REPORT
TO THE SHAREHOLDERS OF Deprosc Laghubitta Bittiya Sanstha Limited**

Report on the Audit of the Financial Statements

Opinion

We have audited the accompanying financial statements of **Deprosc Laghubitta Bittiya Sanstha Limited**, which comprise the Statement of Financial Position as at Ashad 31, 2076, (July 16, 2019), the Statement of Profit or Loss (including Other Comprehensive Income), the Statement of Change in Equity and the Statement of Cash Flows for the year ended on Ashad 31, 2076 (July 16, 2019), and a summary of the significant accounting policies and other explanatory information (hereafter referred to as "the Financial Statements").

In our opinion and to the best of our information and according to the explanations given to us, the aforesaid financial statements presents fairly, in all material respects, the financial position of the laghubitta, as at Ashad 31, 2076 (July 16, 2019), and its financial performance, changes in equity, cash flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information, in accordance with Nepal Financial Reporting Standards with allowed carveouts and comply with Company Act, 2063 and Bank and Financial Institution Act 2073.

Basis for Opinion

We conducted our audit of the financial statements in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those Standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the laghubitta in accordance with the Handbook of The Code of Ethics for Professional Accountants issued by the Institute of Chartered Accountants of Nepal (ICAN), and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of The Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.

Other Matter

Deprosc Laghubitta Bittiya Sanstha Limited has prepared a separate set of financial statements for the year ended July 16, 2019 in accordance with Nepal Financial Reporting Standards on which we issued a separate auditor's report to the shareholders of Deprosc Laghubitta Bittiya Sanstha Limited dated 10th of Poush, 2076.

Information Other than the Financial Statements and Auditor's Report Thereon

The Laghubitta's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.





Responsibility of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these Financial Statements in accordance with Nepal Financial Reporting Standards, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud and error.

In preparing the financial statements, management is responsible for assessing the laghubitta's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the laghubitta or to cease operations, or has no realistic alternative but to do so.

The Board of Directors are responsible for overseeing the laghubitta's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.


As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit.

We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the laghubitta's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the laghubitta's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the laghubitta to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all



relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

Report on Other Legal and Regulatory Requirements

Based on our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which were considered necessary for the purpose for our audit.
- ii. The Financial Statement are in agreement with the books of account maintained by Laghubitta.
- iii. The proper books of accounts as required by the law have been maintained by the Laghubitta.
- iv. During our examination of the books of account of the Laghubitta, we have not come across any cases where any office holder of the Laghubitta has acted contrary to the provisions of law or caused loss or damage to the Laghubitta.
- v. We have not come across any fraudulence in the accounts, based on our sample examination of the books, and
- vi. The returns received from branches of the Laghubitta were adequate for the purpose of our audit though the statements are independently not audited.

Date: 2076-09-10
Place: Kathmandu
UDIN: 200108CA00031EzOaF

For, S. R. Pandey & Co.
Chartered Accountants



Sudarshan Raj Pandey, FCA
Senior Partner



Deprosc Laghubitta Bittiya Santha Limited

Statement of Financial Position

As on 31st Ashad 2076

Particulars	Notes	31 Ashad 2076	32 Ashad 2075
Assets			
Cash and cash equivalent	4.1	392,055,887	602,715,478
Due from Nepal Rastra Bank	4.2	-	-
Placement with Bank and Financial Institutions	4.3	-	-
Derivative financial instruments	4.4	-	-
Other trading assets	4.5	-	-
Loan and Advances to B/FIs	4.6	-	-
Loans and advances to customers	4.7	12,093,369,748	7,962,317,732
Investment in securities	4.8	2,010,000	2,010,000
Current Tax Assets	4.9	19,171,923	7,220,704
Investment in subsidiaries	4.10	-	-
Investment in Associates	4.11	-	-
Investment property	4.12	-	-
Property and equipment	4.13	44,676,204	30,680,969
Goodwill and Intangible Assets	4.14	702,567	872,785
Deferred tax assets	4.15	-	-
Other assets	4.16	45,320,824	34,314,576
Total Assets		12,597,307,154	8,640,132,244
Liabilities			
Due to Bank and Financial Institutions	4.17	6,783,067,279	4,654,967,731
Due to Nepal Rastra Bank	4.18	862,196	1,804,060
Derivative Financial instruments	4.19	-	-
Deposit from customers	4.20	3,824,790,763	2,410,393,159
Borrowings	4.21	-	-
Current Tax Liabilities	4.9	-	-
Provisions	4.22	-	-
Deferred tax liabilities	4.15	31,928,054	13,548,244
Other liabilities	4.23	170,870,454	252,531,652
Debt securities issued	4.24	-	-
Subordinated Liabilities	4.25	-	-
Total liabilities		10,811,518,745	7,333,244,846
Equity			
Share Capital	4.26	773,410,442	703,100,402
Share Premium		-	-
Retained Earning		386,179,309	309,077,130
Reserves	4.27	626,198,658	294,709,866
Total equity attributable to equity holders		1,785,788,408	1,306,887,398
Non-controlling interests		-	-
Total equity		1,785,788,408	1,306,887,398
Total liabilities and equity		12,597,307,153	8,640,132,244
Contingent liabilities and commitment	4.28	-	-
Net assets value per share		230.90	185.87

.....
Raju Mahat Chhetri
Manager
Finance and Accounts Department

.....
Hem Kumar Kafle
Officiating Chief Executive Officer

.....
Subodh Lohani
Director

.....
Yagya Prakash Neupane
Director

.....
Naresh Man Pradhan
Independent Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Dr. Vrigu Rishi Duwadi
Director

.....
Deepak Khanal
Chairman
As per our report of even date

Date : 2076.09.10
Place : Kathmandu

.....
Sudarshan Raj Pandey
Senior Partner
S.R Pandey & Co.
Chartered Accountants

Deprosic Laghubitta Bittiya Santha Limited

 Statement of Profit or Loss
 For the year ended 31 Ashad 2076

Particulars	Notes	2075-76	2074-75
		NPR	NPR
Interest Income	4.29	1,724,815,268	1,167,152,107
Interest Expense	4.30	(864,016,780)	(538,775,806)
Net interest income		860,798,487	628,376,301
Fees and Commission Income	4.31	262,024,473	127,648,880
Fees and Commission Expense	4.32	773,835	196,515
Net fee and Commission income		261,250,638	127,452,365
Net interest fee and commission income		1,122,049,125	755,828,666
Net Trading Income	4.33	-	-
Other Operating Income	4.34	7,433	390,258
Total operating income		1,122,056,558	756,218,924
Impairment charge/(reversal) for loans and other losses	4.35	6,652,509	40,263,760
Net Operating income		1,115,404,049	715,955,164
Operating expenses			
Personal Expense	4.36	355,580,887	264,970,968
Other Operating Expenses	4.37	101,237,672	67,868,740
Depreciation and amortisation	4.38	8,336,744	7,511,541
Operating Profit		650,248,746	375,603,915
Non operating income	4.39	351,856	43,852
Non operating expense	4.40	-	-
Profit before income tax		650,600,602	375,647,767
Income tax expense	4.41	207,807,675	110,998,683
Current tax		181,601,111	104,077,283
Deferred tax income		26,206,564	6,921,400
Profit for the period		442,792,928	264,649,084
Profit attributable to:			
Equity holders of the bank		442,792,928	264,649,084
Non-controlling interest		-	-
Profit for the period		442,792,928	264,649,084
Earnings per share:			
Basic earnings per share		57.25	34.22
Diluted earnings per Share		57.25	34.22

.....
Raju Mahat Chhetri
 Manager
 Finance and Accounts Department

.....
Hem Kumar Kaffle
 Officiating Chief Executive Officer

.....
Subodh Lohani
 Director

.....
Yagya Prakash Neupane
 Director

.....
Naresh Man Pradhan
 Independent Director

.....
Ramesh Kumar Raghubanshi
 Director

.....
Rita Paudel
 Director

.....
Dr. Vrigu Rishi Duwadi
 Director

.....
Deepak Khanal
 Chairman
 As per our report of even date

Date : 2076.09.10
 Place : Kathmandu

.....
Sudarshan Raj Pandey
 Senior Partner
 S.R Pandey & Co.
 Chartered Accountants



Deprosc Laghubitta Bittiya Santha Limited

Statement of Other Comprehensive Income

For the year ended 31 Ashad 2076

Particulars	Notes	2075-76 NPR	2074-75 NPR
Profit for the period		442,792,928	264,649,084
Other comprehensive income, net of income tax			
a) Items that will not be reclassified to profit or loss			
• Gains/(losses) from investment in equity instruments measured at fair value		-	-
• Gains/(losses) on revaluation			
• Actuarial gain/(losses) on defined benefit plans		(26,089,180)	(5,350,464)
• Income tax relating to above items		7,826,754	1,605,139
Net other comprehensive income that will not be reclassified to profit or loss		(18,262,426)	(3,745,325)
b) Items that are or may be reclassified to profit or loss			
• Gains/(losses) on cash flow hedge			
• Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)			
• Income tax relating to above items			
• Reclassify to profit or loss			
Net other comprehensive income that are or may be reclassified to profit or loss		-	-
c) Share of other comprehensive income of associate accounted as per equity method			
Other comprehensive income for the period, net of Income Tax		(18,262,426)	(3,745,325)
Total comprehensive income for the period		424,530,502	260,903,759
Total comprehensive income attributable to:		-	-
Equity holders of the Bank		424,530,502	260,903,759
Non-controlling interest		-	-
Total Comprehensive income for the period		424,530,502	260,903,759

.....
Raju Mahat Chhetri
Manager
Finance and Accounts Department

.....
Hem Kumar Kafle
Officiating Chief Executive Officer

.....
Subodh Lohani
Director

.....
Yagya Prakash Neupane
Director

.....
Naresh Man Pradhan
Independent Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Dr. Vrigu Rishi Duwadi
Director

.....
Deepak Khanal
Chairman
As per our report of even date

Date : 2076.09.10
Place : Kathmandu

.....
Sudarshan Raj Pandey
Senior Partner
S.R Pandey & Co.
Chartered Accountants



Deprosco Laghubitta Bittiya Sanstha Limited
Statement of Changes in Equity
 For the year ended 31 Ashad 2076

Particulars	Attributable to Equity-Holders of the Bank										Non-Controlling Interest	Total Equity	
	Share Capital	Share Premium	General Reserve	Exchange Equalisation Reserve	Regulatory Reserve	Fair Value Reserve	Client Protection Fund	Micro Protection Fund	Retained Earning	Other Reserve			Total
Balance at Shrawan 01, 2074	606,121,036	-	177,271,290	-	12,670,438	-	42,053,506	5,000,000	294,888,728	5,667,272	1,143,672,270	-	1,143,672,270
Adjustment/Restatement	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Restated Balance as at Shrawan 01, 2074	606,121,036	-	177,271,290	-	12,670,438	-	42,053,506	5,000,000	294,888,728	5,667,272	1,143,672,270	-	1,143,672,270
Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Profit for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other Comprehensive Income, Net of tax	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Actual gain/(losses) from investment in equity instruments measured at fair value	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/(losses) on cash flow hedge	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/(losses) on defined benefit plans	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to General Reserves during the year	-	-	45,312,610	-	-	-	-	-	-	-	-	-	-
Creation of Training Fund	-	-	-	-	-	-	-	-	-	5,479,042	-	-	-
Utilization of Customers Protection Fund Directly	-	-	-	-	-	-	(2,378,099)	-	-	(2,378,099)	-	-	(2,378,099)
Utilization of Training Fund Directly	-	-	-	-	-	-	-	-	-	(2,794,520)	-	-	(2,794,520)
Utilization of CSR Fund Directly	-	-	-	-	-	-	-	-	-	(97,857)	-	-	(97,857)
Creation of CSR Fund	-	-	-	-	-	-	-	-	-	2,265,630	-	-	-
Creation of Deferred Tax Reserve	-	-	1,994,924	-	-	-	2,265,630	-	-	-	-	-	-
Creation of Customer Protection Fund	-	-	-	-	-	-	-	-	-	(1,500,000)	-	-	(1,500,000)
Employee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transactions with Owners, directly recognized in Equity	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Amount transferred from premium to share capital	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Issued	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Based Payments	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Dividend to Equity-Holders	96,979,366	-	-	-	-	-	-	-	(96,979,366)	-	-	-	-
Bonus Shares Issued	-	-	-	-	-	-	-	-	(90,918,155)	-	-	-	(90,918,155)
Cash Dividend Paid	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Contributions by and Distributions	703,100,402	-	227,583,900	-	14,665,362	-	41,941,037	5,000,000	309,077,130	10,519,567	1,306,887,398	-	1,306,887,398
Balance at Shrawan 01, 2075	703,100,402	-	227,583,900	-	14,665,362	-	41,941,037	5,000,000	309,077,130	10,519,567	1,306,887,398	-	1,306,887,398
Adjustment/Restatement	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Restated Balance as at Shrawan 01, 2075	703,100,402	-	227,583,900	-	14,665,362	-	41,941,037	5,000,000	309,077,130	10,519,567	1,306,887,398	-	1,306,887,398
Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Profit for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other Comprehensive Income, Net of tax	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/(losses) from investment in equity instruments measured at fair value	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Actual gain/(losses) on revaluation	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Actual gain/(losses) on defined benefit plans	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/(losses) on cash flow hedge	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Exchange gains/(losses) arising from translating financial assets of foreign operation)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to General Reserves during the year	-	-	84,769,318	-	-	-	-	-	-	-	-	-	-
Creation of Training Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Utilization of Training Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Creation of CSR Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Utilization of CSR Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Creation of Client Protection Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Utilization of Client Protection Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer from Loanee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer From Micro Protection Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Employee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Gain/Loss of previous years	-	-	80,475,594	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss	-	-	22,088,289	-	-	-	-	-	-	-	-	-	-
Transfer to Fair Value Reserves due to investment	-	-	10,000	-	-	-	-	-	-	-	-	-	-
Creation of Deferred Tax Reserve as per Regulatory Books	-	-	2,449,160	-	-	-	-	-	-	-	-	-	-
Transfer of Deferred Tax Reserve in Regulatory Reserve no longer required as per NFRS	-	-	(17,114,922)	-	-	-	-	-	-	-	-	-	-
Transactions with Owners, directly recognized in Equity	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Amount transferred from premium to share capital	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Issued	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Based Payments	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Dividend to Equity-Holders	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Bonus Shares Issued	70,310,040	-	-	-	-	-	-	-	-	-	-	-	-
Cash Dividend Paid	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share issue expenses directly charged to equity- tax Impact	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gain on Disposal of Share Classified into OCI	-	-	-	-	-	-	-	-	-	-	-	-	-
tax effect of share issue expenses	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Current tax on Gain on Disposal of Share Classified into OCI	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Contributions by and Distributions	773,410,442	-	307,363,218	-	102,563,883	10,000	222,208,940	(5,000,000)	386,179,309	(5,937,383)	1,785,788,409	-	1,785,788,409
Balance at Asar 31, 2076	773,410,442	-	307,363,218	-	102,563,883	10,000	222,208,940	(5,000,000)	386,179,309	(5,937,383)	1,785,788,409	-	1,785,788,409



Depros Laghubitta Bittiya Santha Limited

Statement of Cash Flows
As on 31st Ashad 2076

Particulars	2075-76 NPR	2074-75 NPR
Cash flows from operating activities		
Interest Received	1,680,896,219	1,152,116,239
Fee and other income received	262,376,329	127,692,732
Dividend Received	-	-
Receipts from other operating activities	-	-
Interest paid	(864,678,424)	(541,810,661)
Commission and fee paid	(773,835)	(196,515)
Cash payments to employee	(310,307,297)	(275,255,783)
Other expense paid	(91,463,077)	(68,383,054)
Operating cash flows before change in operating assets and liabilities	676,049,915	394,162,958
(Increase)/Decrease in operating assets	(4,104,791,726)	(2,347,997,120)
Due from Nepal Rastra Bank	-	-
Placement with bank and financial institutions	-	-
Other Trading assets	-	-
Loan and advances to bank and financial institutions	-	-
Loan and advances to customer	(4,093,785,477)	(2,471,782,413)
Other Assets	(11,006,248)	123,785,293
Increase/(Decrease) in operating liabilities	3,504,098,917	2,361,651,066
Due to bank and financial institutions	2,128,099,548	1,585,975,584
Due to Nepal Rastra Bank	(941,864)	(1,296,664)
Deposits from customers	1,414,397,604	736,766,279
Borrowings	-	-
Other Liabilities	(37,456,370)	40,205,867
Net Cash flow from operating activities before tax paid	75,357,107	407,816,904
Income taxes paid	(193,552,330)	(111,905,897)
Net Cash flow from operating activities	(118,195,223)	295,911,007
Cash flows from investing activities		
Purchase of investment securities	-	-
Receipts from sale of investment securities	-	-
Purchase of plant and equipment	(22,109,760)	(15,397,012)
Receipt from sale of property and equipment	7,433	390,258
Purchase of intangible assets	(52,000)	202,975
Receipt from sale of intangible assets	-	-
Purchase of investment properties	-	-
Receipt from the sale of investment properties	-	-
Interest received	-	-
Dividend received	-	-
Net cash used in investing activities	(22,154,327)	(14,803,779)
Cash flows from financing activities		
Receipt from issue of debt securities	-	-
Repayment of debt securities	-	-
Receipt from issue of subordinated liabilities	-	-
Repayment of subordinated liabilities	-	-
Receipt from issue of shares	-	-
Dividend paid	(70,310,040)	(90,918,155)
Interest paid	-	-
Other receipt/payment	-	-
Net cash from financing activities	(70,310,040)	(90,918,155)
Net increase/(decrease) in cash and cash equivalents	(210,659,591)	190,189,073
Cash and Cash Equivalents at Shrawan 01, 2075/2074	602,715,478	412,526,405
Effect of exchange rate fluctuations on cash and cash equivalents held	-	-
Closing Cash and Cash Equivalents	392,055,887	602,715,478

.....
Raju Mahat Chhetri
Manager
Finance and Accounts Department

.....
Hem Kumar Kaffle
Officiating Chief Executive Officer

.....
Subodh Lohani
Director

.....
Yagya Prakash Neupane
Director

.....
Naresh Man Pradhan
Independent Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Dr. Vrigu Rishi Duwadi
Director

.....
Deepak Khanal
Chairman
As per our report of even date

Date : 2076.09.10
Place : Kathmandu

.....
Sudarshan Raj Pandey
Senior Partner
S.R Pandey & Co.
Chartered Accountants

Deprosco Laghubitta Bittiya Santha Limited
Statement of Distributable Profit or Loss
 For the year ended 31 Ashad 2076
 (As per NRB Regulation)

Particulars	31 Ashadh 2076	32 Ashadh 2075
Net profit or (loss) as per statement of profit or loss	442,792,928	264,649,084
<u>Appropriations:</u>		
a. General reserve	(84,769,318)	
b. Foreign exchange fluctuation fund	-	
c. Capital redemption reserve		
d. Corporate social responsibility fund	(3,017,613)	
e. Employees' training fund	(2,613,726)	
f. Client's Protection Fund	(49,087,354)	
g. Other-Employee Welfare Fund	(1,500,000)	
Profit or (loss) before regulatory adjustment	301,804,917	264,649,084
<u>Regulatory adjustment :</u>		
a. Interest receivable (-)/previous accrued interest received (+)	(43,919,048)	
b. Short loan loss provision in accounts (-)/reversal (+)		
c. Short provision for possible losses on investment (-)/reversal (+)		
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)		
e. Deferred tax assets recognised (-)/ reversal (+)		
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)		
g. Bargain purchase gain recognised (-)/resersal (+)		
h. Acturial loss recognised (-)/reversal (+)		
i. Other (+/-)		
Distributable profit or (loss)	257,885,869	264,649,084

Notes to the Financial Statements
Deprosc Laghubitta Bittiya Santha Limited
For the year ended 31st Ashad, 2076

1. General Information

Deprosc Laghubitta Bittiya Santha Limited is a National Level Microfinance Institution domiciled in Nepal, registered as a Public Limited Company under Companies Act 2063 & banking and Financial Institution Act, 2063. The registered address of the microfinance is located at Narayangarh, Chitwan Nepal. Deprosc Laghubitta Bittiya Santha Limited is listed on Nepal Stock Exchange and is trading under the code “DDBL”. Deprosc is involved in deprived sector lending in national level.

2. Basis of Preparation

2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) issued by the Accounting Standards Board of Nepal on 13th September 2013.

NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

2.2 Reporting Period and Approval of financial statement

The Microfinance follows the Nepalese financial year based on the Nepalese calendar.

The accompanied financial statements have been approved by the Board of Directors on its meeting held on Poush09, 2076 and have been recommended for adoption by shareholders in the Annual General Meeting.

2.3 Functional and Presentation currency

Financial statements are denominated in Nepalese Rupees, which is the functional and presentation currency of the Microfinance.

2.4 Use of Estimates, assumption and judgments

The Microfinance, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Microfinance is required to make judgement in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. Later on this may be determined that a different choice could have been more appropriate.

NFRS requires the Microfinance to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements.

The Microfinance applies estimates in preparing and presenting the financial statements. The estimates and underlying assumptions are reviewed periodically. Revision to accounting estimates are recognised in the period in which the estimates is revised, and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant section of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

2.5 Changes in Accounting policies

There has been no significant change in the accounting policies adopted by the microfinance except where required due to adoption of Nepal Financial Reporting Standards.

2.6 New standards in issue but not yet effective

The standards and interpretations that are issued, but not yet effective, upto the date of issuance of the Microfinance’s financial statements are disclosed below. The Microfinance intends to adopt these standards, if applicable, when they become effective.

✓ **IFRS 9 – Financial Instruments**

IFRS 9 – Financial Instruments having expected credit loss model has been issued and effective from 1st January 2018 internationally but is not yet pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN). For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

A significant impact on classification and measurement including impairment of financial instruments, will arise as a result of application of IFRS 9.

2.7 New Standards and Interpretation not adopted

Although IFRS 9 is applicable internationally from 1st of January 2018, it has not been applied as it is yet to be adopted by ICAN.

Further the Institute of Chartered Accountants of Nepal (ICAN) has provided carve out on various standards with different time frame; some of which are compulsory and others optional for banks and financial institutions. The list of carve-out and its compliance status while preparation of financial statement of the microfinance is as given below:

NFRS 10 : Consolidated Financial Statements-Preparation of consolidated financial statement using uniform accounting policies is necessary unless it is impracticable to do so- Optional-up to FY 2019-20-This carve out has no implication to the Microfinance as it does not have any subsidiaries.

NAS 28 : Investments in Associates and Joint Ventures

Accounting for Investment in Associates as per equity method using uniform accounting policies Optional-up to FY 2019-20-Not applicable

NAS 34 : Interim Financial Reporting

Impracticable to restate the corresponding previous interim period information-Optional-up to FY 2018-19-The Microfinance has utilized this carve out.

NAS 39: Financial Instruments: Recognition and Measurement- Incurred Loss Model to measure the Impairment Loss on Loan and Advances or impairment provision as per Nepal Rastra Bank (NRB) directive whichever is higher- compulsory-up to FY 2019-20. The Microfinance loans and advances are greater as per NRB Directive as compared to NFRS. Therefore, loans and advances are impaired as per NRB Directive.

NAS 39: Financial Instruments: Recognition and Measurement-Impracticability to determine transaction cost of all previous years which is the part of effective interest rate-Optional-up to FY 2018-19-TheMicrofinancehas utilized this carve out.

NAS 39 : Financial Instruments: Recognition and Measurement- Impracticability to determine interest income on amortized cost Optional-up to FY 2019-20-The Microfinancehas utilized this carve out.

2.8 Discounting

Discounting has been applied where assets and liabilities are non-current and the impact of the discounting is material.

2.9 Limitation of NFRS implementation

If the information is not available and the cost to develop would exceed the benefit derived, such exception to NFRS implementation has been noted and disclosed in respective section.

3. Significant Accounting Policies

The principal accounting policies applied in the preparation of these financial statements are set out below. These policies have been consistently applied to all the years presented, unless otherwise stated.

3.1 Basis of Measurement

The financial statements have been prepared on a historical cost basis, except for available –for-sale investments, assets held for sale and discontinued operations, other financial assets and liabilities held for trading and financial assets and liabilities designated at fair value through profit or loss (FVTPL), all of which have been measured at fair value.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of deviations disclosed specifically.

3.2 Basis of Consolidation

The Microfinance does not have control over any other entity for consolidation of Financial Statements. Investments in Shares made by the Microfinance are financial investments and have been described under 4.8 in Notes.

3.3 Cash & Cash Equivalent

The fair value of cash is the carrying amount. Cash and cash equivalent represent the amount of cash in hand, balances with other banks and financial institutions, money at short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by the Microfinance in the management of short-term commitment.



3.4 Financial Assets and Financial Liabilities

3.4.1 Recognition

Financial assets and liabilities, with the exception of loans and advances to customers and balances due to customers, are initially recognised on the trade date i.e. the date that the Microfinance becomes a party to the contractual provisions of the instrument. This includes regular way trades: purchases or sales of financial assets that require delivery of assets within the time frame generally established by regulation or convention in the market place. Loans and advances to customers are recognised when funds are transferred to the customers' account at fair value inclusive of transaction costs. The Microfinance recognises due to customer balances when funds reach the microfinance.

3.4.2 Classification

The Microfinance classifies its financial assets into the following measurement categories:

✓ **Financial assets and liabilities held for trading**

The Microfinance classifies financial assets or financial liabilities as held for trading when they have been purchased or issued primarily for short term profit making through trading activities or form part of a portfolio of financial instruments that are managed together for which there is evidence of a recent pattern of short-term profit taking. Included in this classification are Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

✓ **Financial assets and financial liabilities designated at fair value through profit or loss**

Financial assets and financial liabilities classified in this category are those that have been designated by management upon initial recognition. Management may only designate an instrument at FVTPL upon initial recognition when one of the following criteria are met, and designation is determined on an instrument-by-instrument basis:

- The designation eliminates, or significantly reduces, the inconsistent treatment that would otherwise arise from measuring the assets or liabilities or recognising gains or losses on them on a different basis
Or
- The assets and liabilities are part of a group of financial assets, financial liabilities, or both, which are managed, and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy
Or
- The financial instrument contains one or more embedded derivatives, unless they do not significantly modify the cash flows that would otherwise be required by the contract, or it is clear with little or no analysis when a similar instrument is first considered that separation of the embedded derivative(s) is prohibited.

✓ **Loans and receivables to Customers**

After initial measurement, loans and advances to customers are subsequently measured at amortisation over the period of loan. This practice is almost nearer to the effective interest method prescribed by NFRS. The method has been adopted as the cost for computation for interest on effective interest method is huge in terms of benefits to be received from the computation in the short run.

✓ **Held-to-maturity**

Held-to-maturity assets are non-derivative financial assets with fixed or determinable payments and fixed maturities that the Microfinance's management has the intention and ability to hold to maturity.

✓ **Available-for-sale.**

Available-for-sale assets are those non-derivative financial assets intended to be held for an indefinite period of time, which may be sold in response to liquidity requirements or changes in interest rates, exchange rates, commodity prices or equity prices.

✓ **Financial liabilities held at amortised cost**

Financial liabilities not classified held at fair value through profit or loss includes borrowings which are classified as amortised cost instruments.

3.4.3 Measurement

✓ **Initial measurement**

All financial instruments are initially recognised at fair value plus transaction cost except in the case of financial assets and financial liabilities recorded at fair value through profit or loss.

✓ **Subsequent measurement**

Financial assets and liabilities designated at fair value through profit or loss are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken directly to the statement of profit or loss. Interest and dividend income or expense is recorded in revenue according to the terms of the contract, or when the right to payment has been established.

Available-for-sale financial assets are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken to Other Comprehensive Income. The Microfinance makes irrevocable election to route fair value changes through Other Comprehensive Income. Gain/Loss on equity instruments classified as fair value through other comprehensive income is charged directly to equity and impact of re-measurement is shown in OCI.

Loans and receivables and held-to-maturity financial assets are subsequently measured at amortised cost. Within this category loans and advances to the customers have been recognised at amortised cost using the method that very closely approximates effective interest rate method. The losses arising from impairment of such investments are recognised in the income statement within credit loss expense. If the Microfinance were to sell or reclassify more than an insignificant amount of held-to-maturity investments before maturity (other than in certain specific circumstances), the entire category would be tainted and would have to be reclassified as available-for-sale.

Financial liabilities are subsequently measured at amortised cost, with any difference between proceeds net of directly attributable transaction costs and the redemption value recognised in the statement of profit or loss over the period of the borrowings using the effective interest method.

3.4.4 Derecognition

Financial assets are derecognised when the rights to receive cash flows from the assets have expired or where the Microfinance has transferred substantially all risks and rewards of ownership. If substantially all the risks and rewards have been neither retained nor transferred and the Microfinance has retained control, the assets continue to be recognised to the extent of the Microfinance's continuing involvement.

Financial liabilities are derecognised when the obligation under the liability is discharged, cancelled or expires. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognised in profit or loss.

3.4.5 Determination of Fair Value

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The Microfinance recognises transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period.

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

3.4.6 Impairment of Loans and Advances

The Microfinance reviews its individually significant loans and advances at each Reporting date to assess whether an impairment loss should be provided in the Statement of Profit or loss. In particular, the Management's judgment is required in the estimation of the amount and timing of future cash flows when determining the impairment loss. These estimates are based on assumptions about a number of factors and hence actual results may differ, resulting in future changes to the provisions made.

The individual impairment provision applies to financial assets evaluated individually for impairment and is based on Management's best estimate of the present value of the future cash flows that are expected to be received. In estimating these cash flows, Management makes judgments about a borrower's financial situation and the net realisable value of any underlying collateral. Each impaired asset is assessed on its merits, and the workout strategy and estimate of cash flows considered recoverable.

Individual assessment of impairment of exposures means establishing whether objective evidence of impairment exists, estimation of the present value of future cash flows, and calculation of the value of impairment for each individual receivable from the borrower included in this assessment.



The microfinance has considered all loans and advances above NRs. 5 lacs for individual assessment of impairment. The microfinance determines, for each individual loan to be assessed for individual impairment, whether they expect to collect their receivables from expected future cash flows (going concern) or from collateral realization (gone concern). If a microfinance identifies objective evidence of impairment, the microfinance indicates, at single debtor level, the most realistic sources of repayment (collection approach/strategy) based on all available information regarding such borrower's financial position and performances. The microfinance assesses whether collection will be made from the borrower's expected future operating cash flows (borrower continues to perform business activities – going concern) or on the basis of collateral enforcement and realization (expectation that the borrower ceases to exist – gone concern). In both cases, microfinance uses conservative assumptions relating to the estimation of the expected cash flows, taking into account current economic conditions and the Microfinance's own economic forecasts.

When estimating impairment based on collateral realization, the recoverable amount is the present value of the net inflow from collateral realization (taking into account the priority of claims), discounted by applying the original effective interest rate to the expected time to realization. A collective impairment provision is established for:

- ◆ Groups of homogeneous loans and advances that are not considered individually significant; and
- ◆ Groups of assets that are individually significant but that were not found to be individually impaired

The collective provision for groups of homogeneous loans is established using statistical methods based on historical loss rate experience, Loss Given Default (LGD) and Probability of Default (PD) computed using the statistical analysis of historical data on delinquency to estimate the amount of loss for each class of portfolio selected on the basis of its product, risk factor, collateral coverage, exposure group etc. Management applies judgment to ensure that the estimate of loss arrived at, on the basis of historical information is appropriately adjusted to reflect the economic conditions and portfolio factors as at the Reporting date. The loss rates are regularly reviewed against actual loss experience.

In assessing the need for collective impairment, Management considers factors such as credit quality (for example, loan to collateral ratio, level of restructured performing loans), portfolio Size, concentrations and economic factors.

To estimate the required allowance, assumptions are made to define how inherent losses are modelled and to determine the required input parameters, based on historical experience and current economic conditions. The accuracy of the provision depends on the model assumptions and parameters used in determining the collective provision.

As stated in table above, the microfinance loans and advances is greater considering the NRB directive as compared to NFRS impairment provisioning. Therefore, provisioning as per NRB directive is applied.

3.4.7 Impairment of Financial Investments – Available-for-Sale

The Microfinance also records impairment charges on available-for-sale equity investments when there has been a significant or prolonged decline in the fair value below their cost along with the historical share price movements, duration and extent up to which the fair value of an investment is less than its cost.

Refer Note 4.8 for details.

3.4.8 Impairment of Non-Financial Assets

The Microfinance assesses whether there are any indicators of impairment for an asset or a cash generating unit (CGU) at each Reporting date or more frequently, if events or changes in circumstances necessitate to do so. This requires the estimation of the 'Value in use' of such individual asset or the CGUs. Estimating 'Value in use' requires the Management to make an estimate of the expected future cash flows from the asset or the CGU and also to select a suitable discount rate in order to calculate the present value of the relevant cash flows. This valuation requires the Microfinance to make estimates about expected future cash flows and discount rates and hence, they are subject to uncertainty.

3.5 Trading Assets

Trading assets are those assets that the microfinance acquires principally for the purpose of selling in the near term or holds as part of a portfolio that is managed together for short-term profit shall be presented under this account head. The other trading asset includes non-derivative financial assets. It includes Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

3.6 Derivatives Assets and Derivative Liabilities

Microfinance doesn't deal with any derivative financial instruments.

3.7 Property and Equipment

All property and equipment are stated at cost less accumulated depreciation and impairment losses. Cost includes expenditure that is directly attributable to the acquisition of the assets.

Subsequent costs are included in the asset's carrying amount or are recognised as a separate asset, as appropriate, only when it is probable that future economic benefits associated with the item will flow to the Microfinance and the cost of the item can be measured reliably. All other repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred.

Freehold land is not depreciated although it is subject to impairment testing. Depreciation on other assets is calculated using the straight-line method to allocate their cost to their residual values over their estimated useful lives, as follows:

➤ Computer and Accessories	5 Years
➤ Furniture and Fixtures	7 Years
➤ Vault	10 Years
➤ Solar Equipment	3 Years
➤ Vehicles	8 Years
➤ Motorcycle	6 Years

The assets' residual values and useful lives are reviewed, and adjusted if appropriate, at each statement of financial position date. The value of the assets fully depreciated but continued to be in use is considered not material.

Revision of useful life of motorcycle has been done from 8 years (in previous year) to 6 years. Since, the revision of useful life is change in estimate as per NAS 08, the change has been prospectively applied.

At each reporting date, assets are also assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately to the recoverable amount.

Assets with costs less than NPR 3,000 are charged off on purchase as revenue expenditure.

Gains and losses on disposals are included in the Statement of Profit or Loss.

The life of motors cycle has been reduced to 6 years from 8 years considered till last year. This is considered as changed in estimates has impacted this year profit by Nrs. 1,114,789.

3.8 Intangible assets

Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Microfinance and are amortised on the basis of their expected useful lives.

Computer software

Acquired computer software licences are capitalised on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalised where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortised over the period of 5 years in Straight Line method (SLM). Costs associated with maintaining software are recognised as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

3.9 Investment Property

Land or Land and Building other than those classified as property and equipment and non-current assets held for sale under relevant accounting standard are presented under this account head. The Non-banking Assets acquired by the company is classified as assets held for sale and presented under investment property.

Further land which is rented and held for capital appreciation motive is classified as investment property. Non-banking Assets which are not intended to be sold within a period of next one year is also classified as Investment Property. The microfinance does not have any investment property.

3.10 Income Tax

3.10.1 Current tax

Current tax assets and liabilities for the current and prior years are measured at the amount expected to be recovered from, or paid to, the taxation authorities of Nepal. The tax rates and tax laws used to compute the amount are those that are enacted, or substantively enacted, by the reporting date in Nepal. The liabilities recognised for the purpose of current Income tax, including fees, penalties are included under this head.

3.10.2 Deferred Tax Liabilities

Deferred tax is provided in full, using the liability method, on temporary differences arising between the tax bases of assets and liabilities and their carrying amounts in the consolidated financial statements. Deferred income tax is determined using tax rate applicable to the Microfinance as at the reporting date which is expected to apply when the related deferred income tax asset is realised or the deferred income tax liability is settled.



Deferred tax assets are recognised where it is probable that future taxable profit will be available against which the temporary differences can be utilised.

Deferred tax relating to items which are charged or credited directly to equity, is credited or charged directly to equity and is subsequently recognised in the statement of profit or loss together with the deferred gain or loss.

3.11 Deposits, Debt securities issued and subordinate Liabilities

The deposits held by the microfinance on behalf of its customers are classified as financial liabilities and measured at amortised cost under effective interest method. The microfinance does not have any debt securities issued and subordinated liabilities.

3.12 Provisions

Provisions are recognised in respect of present obligations arising from past events where it is probable that outflow of resources will be required to settle the obligations and they can be reliably estimated.

3.13 Revenue Recognition

Revenue is recognised to the extent that it is probable that the economic benefits will flow to the Microfinance and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognised.

3.13.1 Interest Income

Interest Income include interest income on loan and advance, investment securities except on those investment securities measure at fair value through profit or loss, cash and cash equivalent, due from Nepal Rastra Bank, due from BFIs, loan and advances to staff etc.

Interest income on loans and advances is recognized on amortised principal which is nearer to the effective interest method suggested by NFRS. The adoption of effective interest method is not possible due to constraints of time, effort and cost in short term compared to the benefits it provides. Benefit of carve-out has been applied to this effect. Interest of loans and advances which are significantly impaired are not recognized.

Interest income on government bond, treasury bills and bank balances are recognized under effective interest method.

3.13.2 Fees and commissions

Fees and commissions are generally recognised on an accrual basis when the service has been provided or significant act performed. Service Fee Income/Expenses are recognized on accrual basis unless it is impracticable to recognize as allowed through carve-out on NFRS.

3.13.3 Dividend Income

Dividend income is recognised when the Microfinance's right to receive the payment is established, which is generally when the shareholders approve the dividend.

3.13.4 Net Trading Income

Net trading income includes all gains and losses from changes in fair value and the related interest income or expense and dividends, for financial assets and financial liabilities held for trading.

3.13.5 Net income from other financial instrument at fair value through Profit or Loss

Gains and losses arising from changes in the fair value of financial instruments designated at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognised within net interest income.

3.14 Interest Expense

For all financial instruments measured at amortised cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at FVTPL, interest expense is recorded using the EIR unless it is impracticable.

3.15 Employee Benefits

3.15.1 Retirement Benefits

The Microfinance has schemes of retirement benefits namely Gratuity, Provident Fund.

Retirement benefit obligations

The microfinance operates a defined contribution plans as provident fund contribution.

Provident Fund

For Provident Fund, the microfinance pays contributions to the publicly administered provident fund plans (named Employee Provident Fund) on a mandatory basis, and such amounts are charged to operating expenses. The microfinance has no further payment obligations once the contributions have been paid.

Gratuity

The new Labour Act 2074 is applicable from Bhadra 19, 2074 which requires payment of minimum Gratuity of at least 8.33% of basic salary to all staff (equal to one-month salary per year) which is in the nature of defined contribution plan. Amendment of employees bye laws and approval of such byelaws from Nepal Rastra Bank has not yet been done. Hence, the microfinance has been providing gratuity as per its employees bye laws and depositing such amount in Citizens Investment Trust which is in the nature of defined benefit plan. Therefore, actuarial valuation has been conducted and provided accordingly.

Accumulated Leave

The Microfinance provides accumulated leave benefit under its staff byelaw. The Home Leave is accumulated up to 60 days and there is no limit for the accumulation of Sick Leave.

Accumulated leave benefits are treated as long term benefit liability. Accumulated leave obligations are estimated on the basis of actuarial valuation. Long term benefit liability are not subject to same degree of uncertainty as defined benefit plan. Therefore re-measurement gain/(loss) on accumulated leave is charged to Profit and Loss account as on Ashad end 2076.

The microfinance has no further payment obligations once the contributions have been paid.

3.15.2 Staff Bonus

Provision for bonus has been made at 10% of net profit before such bonus computed as per Regulatory books.

3.16 Leases

The determination of whether an arrangement is a lease, or contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfilment of the arrangement is dependent on the use of a specific asset or assets or whether the arrangement conveys a right to use the asset.

✓ Microfinance as a lessee

Leases that do not transfer to the Microfinance substantially all of the risks and benefits incidental to ownership of the leased items are operating leases. Operating lease payments are recognised as an expense in the income statement **on a straight-line basis** over the lease term.

✓ Microfinance as a lessor

Leases where the Microfinance does not transfer substantially all of the risk and benefits of ownership of the asset are classified as operating leases. Rental income is recorded as earned based on the contractual terms of the lease in other operating income.

3.17 Foreign Currency Translation

Foreign currency transactions are translated into the NPR using the exchange rates prevailing at the dates of the transactions. Foreign exchange gains and losses resulting from the settlement of such transactions and from translation at year end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognised in the profit or loss, except when recognised in other comprehensive income. Non-monetary assets that are measured at fair value are translated using exchange rate at the date that fair value was determined.

3.18 Financial Guarantee and Loan Commitment

In the ordinary course of business, the Microfinance issues performance guarantees, bid bond guarantees and advance payment guarantee. These guarantees are initially disclosed in the financial statement (within 'contingent liabilities') at guaranteed value. The premium received is recognised in the statement of profit or loss in net fees and commission income on a straight-line basis over the life of the guarantee.

3.19 Share Capital and Reserves

3.19.1 Share Capital

Financial instruments issued are classified as equity when there is no contractual obligation to transfer cash, other financial assets or issue available number of own equity instruments. Incremental costs directly attributable to the issue of new shares are shown in equity as deduction net of taxes from the proceeds.

Dividends on ordinary shares classified as equity are recognised in equity in the period in which they are declared.



The share issue expenses which can be avoided for the issue was charged in the year of issue directly through equity and disclosed in statement of changes in equity. Tax impact is also disclosed.

3.19.2 Reserves

The reserves include regulatory and free reserves.

✓ **General Reserve**

20% of the net profit computed as per regulatory books is set aside to general reserve until the reserve is twice the paid of share capital as per banking Financial Institutions Act. The reserve is the accumulation of setting aside profits over the years.

No Dividend (either cash dividend or bonus share) are distributed from the amount in General/ Statutory Reserve.

✓ **Exchange Equalisation Reserve**

25% of the revaluation gain on foreign currency computed as per Regulatory books is set aside to exchange equalisation reserve as per banking Financial Institutions Act.

The Reserve is cushion against adverse movement in foreign currency.

✓ **Assets Revaluation Reserve**

Any Reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. The Microfinance has followed cost model therefore no assets revaluation reserve is created.

✓ **Capital Reserve**

The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc are presented under this heading.

✓ **Special Reserve**

Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB are represented as special reserve. The amount allocated to this reserve by debiting retained earning account are presented under this heading.

✓ **Corporate Social Responsibility Fund**

The fund created as per NRB Directive for the purpose of corporate social responsibility by allocating 1% of Net profit computed as per Regulatory books is presented under this account head.

✓ **Employee Training Fund**

The fund created for the purpose of employee training by allocating 3% of employee expenses of previous year excluding staff bonus and winding up interest cost on staff loan. The fund is utilized for the training of employees excluding CEO.

✓ **Investment Adjustment Reserve**

It is a reserve created on investment such as investment in subsidiary or unlisted investment in equity for more than two years as per the investment directive of Nepal Rastra Bank.

✓ **Regulatory Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the *Directive of NRB for the purpose of implementation of NFRS* and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The regulatory reserve of the microfinance includes the reserve net of tax created relating to Accrued Interest Receivable as on Ashad End 2076 not recovered till Shrawan End 2076, Reserve on Deferred Tax Assets, Non-Banking Assets, reduction in fair value of investment in equity below cost price, actuarial loss etc.

✓ **Fair Value Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance to this reserve as per the *Directive of NRB for the purpose of implementation of NFRS* and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The fair value reserve of the microfinance includes the reserve net of tax created relating to Market Value of Share investment.

✓ **Actuarial Gain/(Loss) Reserve**

The amount that is allocated from profit or retained earnings of the Microfinance both positive or negative to this reserve as per

the *Directive of NRB for the purpose of implementation of NFRS* and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. This reserve includes actuarial gain/(loss) net of tax on defined benefit plan and can be negative.

✓ **Client Protection Fund**

Client protection fund is created at 1% of net profit as per Regulatory books. Further 25% of cash divided in excess of 20% of paid up capital is also allocated to this fund. Micro Protection fund and Loanee Welfare fund are also transferred to this fund.

✓ **Other reserve**

Any reserve created with specific or non-specific purpose (except stated in above) are presented under thus by disclosing accounting heads.

3.20 Earnings per share

The Microfinance measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by *NAS 33 - Earnings Per Share*.

There are no instruments, such as convertibles, that would require dilution of EPS, therefore diluted EPS has not been computed and disclosed.

3.21 Segmental Reporting

The Microfinance's segmental reporting is in accordance with NFRS 8 Operating Segments. Operating segments are reported in a manner consistent with the internal reporting provided to the microfinance's management, which is responsible for allocating resources and assessing performance of the operating segments. All transactions between business segments are conducted on an arm's length basis, with intra-segment revenue and costs being eliminated in Head Office. Income and expenses directly associated with each segment are included in determining business segment performance.

The Microfinance has determined segments based on the district of operation by the management for decision making purpose. Such segmental information has been provided under Disclosures & Additional Information (Point No. 5.3).

No revenue from transactions with a single external customer or counterparty amounted to 10% or more of the microfinance's total revenue in any of the periods reported.

3.22 Interim Financial Reporting

Interim reports corresponding to the financial statements had been reported in accordance with the regulatory reporting requirements. Those statements have been published quarterly in national level newspaper. The microfinance has utilized the benefits provided by Carve-out on NFRS for reinstatement of earlier year figures.

Schedules to Financial Statement

4.1 Cash and cash equivalent

Particulars	31-03-2076	32-03-2075
Cash in Hand	11,203,439	5,976,469
Balances with B/Fis	342,999,548	279,524,022
Money at call and short notice	37,852,901	317,214,987
Other	-	-
Total	392,055,887	602,715,478

4.2 Due from Nepal Rastra Bank

Particulars	31-03-2076	32-03-2075
Statutory balances with NRB	-	-
Securities purchased under resale agreement	-	-
Other deposit and receivable from NRB	-	-
Total	-	-

4.3 Placements with Bank and Financial Institutions

Particulars	31-03-2076	32-03-2075
Placement with domestic B/FIs	-	-
Placement with Foreign B/FIs	-	-
Less: Allowances for impairment	-	-
Total	-	-

4.4 Derivative Financial Instruments

Particulars	31-03-2076	32-03-2075
Held for trading		
Interest rate swap		
Currency Swap		
Forward exchange contract		
Others		
Held for risk management		
Interest rate swap		
Currency Swap		
Forward exchange contract		
Others		
Total	-	-

4.5 Other Trading assets

Particulars	31-03-2076	32-03-2075
Treasury Bills	-	-
Government bond	-	-
NRB bonds	-	-
Domestic Corporate bonds	-	-
Equities	-	-
Other	-	-
Total	-	-
Pledged	-	-
Non- Pledged	-	-

4.6 Loans and advances to B/FIs

Particulars	31-03-2076	32-03-2075
Loan to Microfinance Institutions	-	-
Other	-	-
Less: Allowances for Impairment	-	-
Total	-	-

4.6.1 Allowances for Impairment

Particulars	2075-76	2074-75
Balance as at Shrawan 1	-	-
Impairment loss for the year:		
Charge for the year	-	-
Recoveries/Reversal		
Amount written off		
Balance as at Ashad end	-	-

4.7 Loans and advances to customers

Particulars	31-03-2076	32-03-2075
Loans and advances measured at amortized cost	12,224,365,840	8,086,661,315
Less: Impairment allowances		
Individual Impairment	(70,067,434)	(45,783,066)
Portfolio Impairment	(60,928,659)	(78,560,517)
Net amount	12,093,369,748	7,962,317,732
Loan and advances measured at FVTPL	-	-
Total	12,093,369,748	7,962,317,732

4.7.1 Analysis of loan and advances - By product

Particulars	31-03-2076	32-03-2075
Product		
Agriculture	6,939,547,120	654,753,000
Small & Cottage Industry	1,026,389,940	108,779,000
Service Industry	4,002,211,940	6,835,514,000
Wholesaler Lending	-	-
Others	128,477,802	403,795,325
Sub-total	12,096,626,802	8,002,841,325
Interest Receivable	127,739,038	83,819,990
Grand Total	12,224,365,840	8,086,661,315

4.7.2 Analysis of loan and advances - By Currency

Particulars	31-03-2076	32-03-2075
Nepalese Rupee	12,224,365,840	8,086,661,315
Indian Rupee		
United States Dollar		
Great Britain Pound		
Euro		
Japanese Yen		
Chinese Yuan		
Other		
Grand Total	12,224,365,840	8,086,661,315

4.7.3 Allowances for Impairment

Particulars	31-03-2076	32-03-2075
Specific allowances for impairment		
Balance at Shrawan 1	45,783,066	29,330,637
Impairment loss for the year:	24,284,368	16,452,429
Charge for the year	24,284,368	
Recoveries/reversal during the year		16,452,429
Write- offs	-	
Exchange rate variance on foreign currency		
Other movement		
Balance at Ashad end	70,067,434	45,783,066
Collective allowances for impairment		
Balance at Shrawan 1	78,560,517	54,948,442
Impairment loss for the year:	(17,631,858)	23,612,075
Charge/(reversal) for the year	(17,631,858)	23,612,075
Exchange rate variance on foreign currency	-	-
Other movement	-	
Balance at Ashad end	60,928,659	78,560,517
Total allowances for impairment	130,996,093	124,343,583

4.8 Investment in securities

Particulars	31-03-2076	32-03-2075
Investment securities designated at FVTPL	-	-
Investment securities measured at amortized cost	-	-
Investment in equity measured at FVTOCI	2,010,000	2,010,000
Total	2,010,000	2,010,000

4.8.1 Investment in securities measured at amortized cost

Particulars	31-03-2076	32-03-2075
Debt Securities	-	-
Government Bond	-	-
Government treasury bills	-	-
Nepal Rastra Bank bonds	-	-
Nepal Rastra Bank deposit instruments	-	-
Other	-	-
Less: Specific allowances for impairment	-	-
Total	-	-

4.8.2 Investment in equity measured at fair value through other Other comprehensive income

Particulars	31-03-2076	32-03-2075
Equity Instrument		
Quoted equity securities	-	-
Unquoted equity securities	2,010,000	2,010,000
Total	2,010,000	2,010,000

4.8.3 Information relating to investment in equities

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
Investment in Unquoted equity				
Center for Microfinance PVT LTD				
100 Ordinary share of Rs 100 fully paid	10,000	10,000	10,000	10,000
Nepal Finsoft Company Limited				
200,000 Ordinary share of Rs 100 fully paid	2,000,000	2,000,000	2,000,000	2,000,000
Subtotal	2,010,000	2,010,000	2,010,000	2,010,000
Grand Total	2,010,000	2,010,000	2,010,000	2,010,000

Note: *Refers to Dividend Declared during last three years

4.9 Current tax Assets/Liability

Particulars	31-03-2076	32-03-2075
Current tax assets	200,773,034	108,006,047
Current year Income Tax Assets	200,773,034	108,006,047
Tax Assets of Prior Periods	-	-
Current tax liabilities	181,601,111	100,785,343
Current year Income Tax Liabilities	181,601,111	100,785,343
Tax Liabilities of Prior Periods	-	-
Total of income tax assets/(liabilities)	19,171,923	7,220,704

4.10 Investment In subsidiaries

Particulars	31-03-2076	32-03-2075
Investment in Quoted Subsidiaries	-	-
Investment in Unquoted Subsidiaries	-	-
Total Investment	-	-
Less: Impairment Allowances	-	-
Net Carrying Amount	-	-

4.10.1 Investment In quoted subsidiaries

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
Total	-	-	-	-

4.10.2 Investment In unquoted subsidiaries

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
Total	-	-	-	-

4.10.3 Information relating to subsidiaries of the bank

Particulars	Percentage of ownership			
	31-03-2076		32-03-2075	
.....Ltd				
.....Ltd				

4.10.4: Non Controlling Interest of the Subsidiaries

Group	
31-03-2076	
Equity Interest held by NCI (%)	
Profit (Loss) allocated during the year	
Accumulated Balances of NCI as on Ashad End	
Dividend Paid to NCI	
32-03-2075	
Equity Interest held by NCI (%)	
Profit (Loss) allocated during the year	
Accumulated Balances of NCI as on Ashad End	
Dividend Paid to NCI	

4.11 Investment In associates

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
Investment in Quoted associates	-	-	-	-
Investment in Unquoted associates	-	-	-	-
Total Investment	-	-	-	-
Less: Impairment Allowances				-
Net Carrying Amount	-	-	-	-

4.11.1 Investment In quoted associates

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
.....Ltd				
.....shares of Rs.... Each	-	-	-	-
Total	-	-	-	-

4.11.2 Investment In unquoted associates

Particulars	31-03-2076		32-03-2075	
	Cost	Fair Value	Cost	Fair Value
				-
Total	-	-	-	-

4.11.3 Information relating to associates of the bank

Particulars	Percentage of ownership			
	31-03-2076		32-03-2075	

4.11.4: Equity value of associates

Particulars	Group	
	31-03-2076	32-03-2075
Nepal Clearing House Limited		-
		-
	-	-

4.12 Investment Properties

Particulars	31-03-2076	32-03-2075
Investment Properties measured at Fair Value		
Balance as on Shrwawan 01	-	-
Addition/(Disposal) during the year	-	-
Net Changes in fair value during the year		
Adjustment/Transfer		
Net Amount	-	-
Investment Properties measured at Cost		
Balance as on Shrwawan 01	-	-
Addition/(Disposal) during the year		
Adjustment/Transfer		
Accumulated depreciation		
Accumulated impairment loss		
Net Amount	-	-
Total	-	-

4.13 Property and Equipment

Particulars	Leasehold Properties	Computer & Accessories	Vehicles	Furniture & Fixtures	Machinery	Equipment & others	Total Ashad end 2076
Cost							
Balance as on Ashad end 2075	-	14,450,002	47,454,491	16,505,336	2,820,184	-	81,230,014
Addition during the Year	-	-	14,723,073	7,386,687	-	-	22,109,760
Acquisition	-	-	14,723,073	7,386,687	-	-	22,109,760
Capitalization							-
Disposal during the year	-	-	-	-	-	-	-
Adjustment/Revaluation							-
Balance as on Ashad end 2076	-	14,450,002	62,177,564	23,892,024	2,820,184	-	103,339,774
Depreciation and Impairment							
As on Ashad end 2075	-	11,094,680	32,218,372	6,079,408	1,156,584	-	50,549,045
Depreciation charge for the year	-	1,670,874	4,319,422	1,753,247	370,983	-	8,114,525
Impairment for the year							-
Disposals	-	-	-	-	-	-	-
Adjustment							-
As on Ashad end 2076	-	12,765,554	36,537,794	7,832,655	1,527,567	-	58,663,570
Capital Work in Progress 2075	-						
Capital Work in Progress 2076	-						
Net Book Value							
As on Ashad end 2075	-	3,355,322	15,236,119	10,425,928	1,663,600	-	30,680,969
As on Ashad end 2076	-	1,684,449	25,639,770	16,059,369	1,292,617	-	44,676,204

4.14 Goodwill and Intangible Assets

Particulars	Goodwill	Software		Other	Total Ashad end
		Purchased	Developed		
Cost					
Balance as on Ashad end 2075	-	3,225,290	-	-	3,225,290
Addition during the Year	-				-
Acquisition	-	52,000			52,000
Capitalization	-				-

Particulars	Goodwill	Software		Other	Total Ashad end
		Purchased	Developed		
Disposal during the year	-		-	-	-
Adjustment/Revaluation	-		-	-	-
Balance as on Ashad end 2076		3,277,290	-	-	3,277,290
Amortisation and Impairment					
As on Ashad end 2075		2,352,505	-	-	2,352,505
Impairment for the year	-	-	-	-	-
Amortisation charge for the year	-	222,218	-	-	222,218
Disposals	-		-	-	-
Adjustment	-		-	-	-
As on Ashad end 2076	-	2,574,723	-	-	2,574,723
Capital Work in Progress					
Net Book Value					
As on Ashad end 2075	-	872,785	-	-	872,785
As on Ashad end 2076	-	702,567	-	-	702,567

4.15 Deferred Taxes Assets/(Liabilities)

Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	32-03-2075
			Net Deferred Tax Assets /(Liabilities)
Deferred tax on temporary differences on following items			
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	(25,145,997)	(25,145,997)
Investment Properties	-	-	-
Investment Securities	-	(3,000)	(3,000)
Investment In Associates	-	-	-
Property and Equipment	5,167,017		5,167,017
Employees' Defined Benefit Plan	-	(5,198,142)	(5,198,142)
Employees' Leave Liability	11,528,834	-	11,528,834
Lease Liabilities	103,044	-	103,044
Provisions LLP	-	-	-
Other Temporary Differences		-	-
Deferred tax on temporary differences	16,798,895	(30,347,139)	(13,548,244)
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2074/75			(13,548,244)
Deferred Tax (Asset)/ Liabilities as on Shrawan 01, 2074			8,231,983
Origination/(Reversal) during the year			(5,316,261)
Deferred Tax (expense)/income recognized in profit or loss			(6,921,400)
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			1,605,139
Deferred Tax (expense)/income recognized directly in equity			-

Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	31-03-2076
			Net Deferred Tax Assets /(Liabilities)
Deferred tax on temporary differences on following items	-	-	-
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	(38,321,711)	(38,321,711)
Investment Properties	-	-	-
Investment Securities	-	-	-
Investment In Associates	-	-	-
Property and Equipment	-	(1,062,961)	(1,062,961)
Employees' Defined Benefit Plan	-	(6,245,549)	(6,245,549)
Employees' Leave Liability	13,579,981	-	13,579,981
Lease Liabilities	122,186	-	122,186
Provisions LLP	-	-	-
Other Temporary Differences	-	-	-
Deferred tax on temporary differences	13,702,167	(45,630,221)	(31,928,054)
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2075/76			(31,928,054)
Deferred Tax (Asset)/ Liabilities as on Shrawan 01, 2075			13,548,244
Origination/(Reversal) during the year			(18,379,810)
Deferred Tax (expense)/income recognized in profit or loss			(26,206,564)
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			7,826,754
Deferred Tax (expense)/income recognized directly in equity			-

4.16 Other Assets

Particulars	31-03-2076	32-03-2075
Assets held for Sale	-	-
Other Non-Banking Assets	-	-
Bills Receivable	-	-
Accounts Receivable	1,406,269	-
Accrued Income	-	-
Prepayments and Deposits	18,804,717	18,786,683
Income Tax Deposit	-	-
Deferred Employee Expenditure	-	-
Other	25,109,839	15,527,893
Stationery Stock	5,554,798	3,967,160
Commission Receivable	-	-
Deposit	-	-
Siddhartha Capital Dividend Advance	19,304,417	10,480,505
Others	250,624	1,080,228
Grand Total	45,320,824	34,314,576

4.17 Due to Bank and Financial Institutions

Particulars	31-03-2076	32-03-2075
Money Market Deposits		-
Interbank Borrowing	6,783,067,279	4,654,967,731
Other Deposits from BFIs	-	-
Settlement and Clearing Accounts	-	-
Other Deposits from BFIs	-	-
Total	6,783,067,279	4,654,967,731

4.18 Due to Nepal Rastra Bank

Particulars	31-03-2076	32-03-2075
Refinance from NRB	862,196	1,804,060
Standing Liquidity Facility	-	-
Lender of Last Resort facility from NRB	-	-
Securities sold under repurchase agreements	-	-
Other Payable to NRB	-	-
Total	862,196	1,804,060

4.19 Derivative Financial instruments

Particulars	31-03-2076	32-03-2075
Held for Trading		
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contracts		
Others		
Held for Risk Management		
Interest Rate Swap		
Currency Swap		
Others	-	-
Total	-	-

4.20 Deposits from customers

Particulars	31-03-2076	32-03-2075
Institutions Customers:		
Term deposits	-	-
Call deposits	-	-
Current deposits	-	-
Other	-	-
Individual Customers:	3,824,790,763	2,410,393,159
Term deposits	-	-
Saving deposits	3,824,790,763	2,410,393,159
Current deposits	-	-
Other	-	-
Total	3,824,790,763	2,410,393,159

4.20.1 Currency wise analysis of deposit form customers

Particulars	31-03-2076	32-03-2075
Nepalese Rupee	3,824,790,763	2,410,393,159
Indian Rupee	-	-
United State dollar	-	-
Other	-	-
Total	3,824,790,763	2,410,393,159

4.21 Borrowings

Particulars	31-03-2076	32-03-2075
Domestic Borrowing		
Nepal Government		
Other Institutions	-	-
Other		
Sub total	-	-
Foreign Borrowing		
Foreign Bank and Financial Institutions		
Multilateral Development Banks		
Other institutions		
Sub total	-	-
Total	-	-

4.22 Provisions

Particulars	31-03-2076	32-03-2075
Provisions for redundancy	-	-
Provision for restructuring	-	-
Pending legal issues and tax litigation	-	-
Onerous contracts	-	-
Other	-	-
Total	-	-

4.22.1 Movement in Provisions

Particulars	31-03-2076	32-03-2075
Balance at Shrawan 1	-	-
Provisions made during the year		
Provisions used during the year		
Provisions reversed during the year		
Unwind of discount		
Balance at Ashad end	-	-

4.23 Other Liabilities

Particulars	31-03-2076	32-03-2075
Liabilities for employees defined benefit obligations	(9,003,950)	(17,327,141)
Liabilities for leave	45,266,604	38,429,447
Short term employee benefits	7,089,511	11,111,568
Bills payable	3,259,843	-
Creditors and accruals	-	-
Interest payable on deposits	-	661,644
Interest payable on borrowing	-	-
Liabilities on deferred grant income	-	-
Unpaid Dividend	19,304,417	10,480,505
Employee bonus payable	66,999,838	32,864,540
Other Liabilities	37,954,189	176,311,089
Audit Fee Payable	334,500	334,500
TDS Payable	8,730,875	14,743,635
Micro Finance Central Fund	971,588	18,318,760
Micro Finance Welfare Fund	-	124,605,362
Liabilities under Operating Lease	407,286	343,479
Staff Payable	979,969	2,709,976
Others	26,529,972	15,255,377
Total	170,870,454	252,531,652

4.23.1. A Defined Benefit Obligation

The amounts recognised in the statements of financial positions are as follows :

Particulars	31-03-2076	32-03-2075
Present value of unfunded obligations	88,551,594	57,656,619
Present value of funded obligations	-	-
Total present value of obligations	88,551,594	57,656,619
Fair value of plan assets	97,555,542	74,983,759
Present value of net obligations	(9,003,948)	(17,327,140)
Recognised liability for defined benefit obligations	(9,003,948)	(17,327,140)

4.23.2 A : Plan Assets

Plan assets comprise

Particulars	31-03-2076	32-03-2075
Equity securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	97,555,542	74,983,759
Total	97,555,542	74,983,759

4.23.3 A : Movement in the present value of defined benefit obligations

Particulars	31-03-2076	32-03-2075
Defined benefit obligations at Shrawan 1	57,656,619	60,186,564
Actuarial losses	19,238,163	(15,923,629)
Benefits paid by the plan	(2,345,234)	(3,747,296)
Current service costs; Past Service Cost and interest	14,002,046	17,140,980
Defined benefit obligations at Ashad end	88,551,594	57,656,619

4.23.4 A : Movement in the fair value of plan assets

Particulars	31-03-2076	32-03-2075
Fair value of plan assets at Shrawan 1	74,983,759	60,863,409
Contributions paid into the plan	24,917,017	12,987,190
Benefits paid during the year	(2,345,234)	(3,747,296)
Actuarial (losses) gains	(6,851,017)	(685,629)
Expected return on plan assets	6,851,017	5,566,085
Fair value of plan assets at Ashad end	97,555,542	74,983,759

4.23.5 A : Amount recognised in profit or loss

Particulars	2075/76	2074/75
Current service costs	9,141,672	12,184,382
Past service costs-(non Vested)	-	-
Past service costs (Vested)	-	-
Interest on obligation	4,860,374	4,956,598
Expected return on plan assets	(6,851,017)	(5,566,085)
Total	7,151,029	11,574,895

4.23.6 A : Amount recognised in other comprehensive income

Particulars	2075/76	2074/75
Actuarial (gain)/loss	26,089,180	(15,238,000)
Total	26,089,180	(15,238,000)

4.23.7 A : Actuarial assumptions

Particulars	2075/76	2074/75
Discount rate	8.5%	8.5%
Expected return on plan asset		
Future salary increase	7.5%	7.5%
Withdrawal rate	5%	5.0%
0 to 3 Years	3%	3.0%
3 to 5 Years	5%	5.0%
5 to 10 Years	2%	2.0%
10 to 45 Years	0.5%	0.5%

4.23.1. B Long Term Benefit Obligation

The amounts recognised in the statements of financial positions are as follows :

Particulars	31-03-2076	32-03-2075
Present value of unfunded obligations	45,266,604	38,429,447
Present value of funded obligations	-	-
Total present value of obligations	45,266,604	38,429,447
Fair value of plan assets	-	-
Present value of net obligations	45,266,604	38,429,447
Recognised liability for defined benefit obligations	45,266,604	38,429,447

4.23.2 B : Plan Assets

Plan assets comprise

Particulars	31-03-2076	32-03-2075
Equity securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	-	-
Total	-	-

4.23.3 B : Movement in the present value of defined benefit obligations

Particulars	31-03-2076	32-03-2075
Long Term benefit obligations at Shrawan 1	38,429,447	32,980,662
Actuarial losses	(6,519,685)	(4,876,774)
Benefits paid by the plan	-	-
Current service costs; Past Service Cost and interest	13,356,842	10,325,559
Long Term benefit obligations at Ashad end	45,266,604	38,429,447

4.23.4 B : Movement in the fair value of plan assets

Particulars	31-03-2076	32-03-2075
Fair value of plan assets at Shrawan 1	-	-
Contributions paid into the plan	-	-
Benefits paid during the year	-	-
Actuarial (losses) gains	-	-
Expected return on plan assets	-	-
Fair value of plan assets at Ashad end	-	-

4.23.5 B : Amount recognised in profit or loss

Particulars	2075/76	2074/75
Current service costs	10,127,806	7,522,203
Past service costs-(non Vested)	-	-
Past service costs (Vested)	-	-
Actuarial (gain)/loss	(6,519,685)	(4,876,774)
Interest on obligation	3,229,036	2,803,356
Expected return on plan assets	-	-
Total	6,837,157	5,448,785

4.23.6 B : Amount recognised in other comprehensive income

Particulars	2075/76	2074/75
Actuarial (gain)/loss	-	-
Total	-	-

4.23.7 B : Actuarial assumptions

Particulars	2075/76	2074/75
Discount rate	8%	8.5%
Expected return on plan asset		
Future salary increase	8%	7.5%
Withdrawal rate		
0 to 3 Years	3%	3%
3 to 5 Years	5%	5%
5 to 10 Years	2%	2%
10 to 45 Years	0.5%	0.5%

4.24 Debt securities issued

Particulars	31-03-2076	32-03-2075
Debt securities issued designated as at fair value through profit or loss	-	-
Debt securities issued at amortised cost	-	-
Total	-	-

4.25 Subordinate Liabilities

Particulars	31-03-2076	32-03-2075
Redeemable preference shares	-	-
Irredeemable cumulative preference shares (liabilities component)		
Other		
Total	-	-

4.26 Share Capital

Particulars	31-03-2076	32-03-2075
Ordinary Shares	773,410,442	703,100,402
Convertible Preference Shares (Equity component)	-	-
Irredeemable Preference Shares (Equity component)	-	-
Perpetual debt (Equity component only)	-	-
Total	773,410,442	703,100,402

4.26.1 Share capital detail

Particulars	31-03-2076	32-03-2075
Authorised capital		
25,000,000 Ordinary Share of Rs. 100 each	2,500,000,000	1,000,000,000
Issued Capital		
7,031,004.02 Ordinary Share of Rs. 100 each (FY 2074-75)		703,100,402
7,734,104.42 Ordinary Share of Rs. 100 each (FY 2075-76)	773,410,442	
Suscribed and paid up capital		
7,031,004.02 Ordinary Share of Rs. 100 each (FY 2074-75)		703,100,402
7,734,104.42 Ordinary Share of Rs. 100 each (FY 2075-76)	773,410,442	
Total	773,410,442	703,100,402

4.26.2 Ordinary Share Ownership

Particulars	31-03-2076		32-03-2075	
	% of holding	Amount	% of holding	Amount
Domestic ownership	100.00%	773,410,442	100.00%	703,100,401
Nepal Government				
"A" Class licenced institutions				
Other Licenced institutions				
Other institutions & individuals				
Public	49.00%	378,971,057	49.00%	344,519,143
Other	51.00%	394,439,385	51.00%	358,581,258
Foreign Ownership				
Total	100%	773,410,442	100.00%	703,100,401

List of Shareholders holding more than 0.5% shares

S.N	Name of Shareholders	Paid-up Amount	%	Type
1	Nabil Bank Ltd.	72,863,526	9.42	Promoter
2	Nepal Bank Ltd.	72,863,526	9.42	Promoter
3	Krishi Bikas Bank Ltd.	54,403,875	7.03	Promoter
4	Lumbini Bikas Bank Ltd.	72,863,526	9.42	Promoter
5	Bikas Aayojana Sewa Kendra	84,521,107	10.93	Promoter
6	Batabaran Tatha Krishi Niti Anusandhan Prachar Abum Bikas Kendra	4,858,814	0.63	Promoter
7	Pitambar Prasad Acharya	5,395,109	0.70	Promoter
8	Nabil Bank Ltd.	27,044,069	3.50	Public
9	Nepal Bank Ltd.	10,369,279	1.34	Public
10	Krishi Bikas Bank Ltd.	20,192,480	2.61	Public
11	Lumbini Bikas Bank Ltd.	27,450,409	3.55	Public
12	Bikas Aayojana Sewa Kendra	29,670,987	3.84	Public
13	Keshari Chandra Kucheriya	7,536,800	0.97	Public
14	Rahul Kumar Agarwal	3,986,501	0.52	Public
15	Manjushree Finance Ltd.	5,480,300	0.71	Public

Paid up share capital of the Laghubittiya has moved over the years as follows:

Financial Year	Cumulative Paid Up Capital	Remarks
69 Ashad	106,130,000	
Addition	21,230,000	
70 Ashad	127,360,000	
Addition	44,580,000	
71 Ashad	171,940,000	
Addition	85,987,690	
72 Ashad	257,927,690	
Addition	90,273,346	
73 Ashad	348,201,036	
Issue of Bonus Share	96,979,366	
Issue of Right Share	257,920,000	
74 Ashad	703,100,402	
Issue of Bonus Share	70,310,040	
75 Ashad	773,410,442	

4.27 Reserves

Particulars	31-03-2076	32-03-2075
Statutory general reserve	307,353,218	222,583,900
Exchange equalisation reserve	-	-
Corporate social responsibility reserve	7,744,016	4,726,403
Capital redemption reserve		
Regulatory reserve	102,563,883	14,665,362
Investment adjustment reserve	-	-
Capital reserve		
Assets revaluation reserve	-	-
Fair value reserve	10,000	-
Dividend equalisation reserve		
Actuarial Reserve	(22,088,289)	-
Client Protection Fund	222,208,940	41,941,037
Micro Finance Protection Fund	-	5,000,000
Staff Training Fund	8,406,890	5,793,164
Total	626,198,658	294,709,866

4.28 Contingent liabilities and commitments

Particulars	31-03-2076	32-03-2075
Contingent liabilities	-	-
Undrawn and undisbursed facilities	-	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	-	-
Total	-	-

4.28.1: Contingent Liabilities

Particulars	31-03-2076	32-03-2075
Acceptance and documentary credit		
Bills for collection		
Forward exchange contracts		
Guarantees	-	-
Underwriting commitment		
Other commitments	-	-
Total	-	-

4.28.2: Undrawn and undisbursed facilities

Particulars	31-03-2076	32-03-2075
Undisbursed amount of loans	-	
Undrawn limits of overdrafts	-	-
Undrawn limits of credit cards		
Undrawn limits of letter of credit		
Undrawn limits of guarantee		
Total	-	-

4.28.3: Capital commitments

Capital expenditure approved by relevant authority of the bank but provision has not been made in financial statements

Particulars	31-03-2076	32-03-2075
Capital commitments in relation to Property and Equipment		
Approved and contracted for		
Approved but not contracted for		-
Sub total	-	-
Capital commitments in relation to Intangible assets		
Approved and contracted for	-	-
Approved but not contracted for	-	-
Sub total	-	-
Total	-	-

4.28.4: Lease commitments

Particulars	31-03-2076	32-03-2075
Operating lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Finance lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Grand total	-	-

4.28.5: Litigation

Particulars	31-03-2076	32-03-2075
Contingent Tax Liabilities-Income Tax	-	-

4.29 Interest Income

Particulars	2075-76	2074-75
Cash and cash equivalent	9,318,447	-
Due from Nepal Rastra Bank	-	-
Placement with bank and financial institutions	-	-
Loan and advances to bank and financial institutions	-	5,241,719
Loans and advances to customers	1,701,652,623	1,154,354,999
Investment securities	-	-
Loan and advances to staff	13,844,198	7,555,389
Other Interest Income	-	-
Total interest income	1,724,815,268	1,167,152,107

4.30 Interest Expense

Particulars	2075-76	2074-75
Due to bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	76,850	137,413
Deposits from customers	248,833,351	162,705,539
Borrowing	606,435,276	375,932,854
Debt securities issued	-	-
Subordinated liabilities	-	-
Other Charges	8,671,304	-
Total Interest expense	864,016,780	538,775,806

4.31 Fees and commission income

Particulars	2075-76	2074-75
Loan administration fees	-	-
Service fees	239,897,101	114,061,979
Consortium fees	-	-
Commitment fees	-	-
DD/TT/Swift fees	-	-
Credit card/ATM issuance and renewal fees	-	-
Renewal fees	-	-
Prepayment and swap fees	12,191,302	7,202,099
Investment banking fees	-	-
Asset management fees	-	-
Locker rental	-	-
Other fees and commission income	9,936,071	6,384,802
Total Fees and Commission Income	262,024,473	127,648,880

4.32 Fees and commission Expense

Particulars	2075-76	2074-75
ATM management fees	-	-
VISA/Master card fees	-	-
Guarantee commission	-	-
Brokerage	-	-
DD/TT/Swift fees.	-	-
Remittance fees and commission	773,835	196,515
Other fees and commission expense	-	-
CIC Fees	-	-
Mobile Banking Expenses	-	-
ATM Card management and Disposal Charges	-	-
Total Fees and Commission Expense	773,835	196,515

4.33 Net Trading Income

Particulars	2075-76	2074-75
Changes in fair value of trading assets	-	-
Gain/loss on disposal of trading assets	-	-
Interest income on trading assets	-	-
Dividend income on trading assets	-	-
Gain/loss foreign exchange transaction	-	-
Other	-	-
Net Trading Income	-	-

4.34 Other Operating Income

Particulars	2075-76	2074-75
Foreign exchange revaluation gain	-	-
Gain/loss on sale of investment securities	-	-
Fair value gain/loss on investment properties	-	-
Dividend on equity instruments	-	-
Gain/loss on sale of property and equipment	7,433	390,258
Gain/loss on sale of investment property	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Other Operating Income	-	-
Share of Income of Associates	-	-
Total	7,433	390,258

4.35 Impairment charge/(reversal) for loan and other losses

Particulars	2075-76	2074-75
Impairment charge/(reversal) on loan and advances to BFIs	-	-
Impairment charge/(reversal) on loan and advances to customers	6,652,509	40,064,504
Impairment charge/(reversal) on financial Investment	-	-
Impairment charge/(reversal) on placement with BFIs	-	-
Impairment charge/(reversal) on property and equipment	-	-
Impairment charge/(reversal) on goodwill and intangible assets	-	-
Impairment charge/(reversal) on investment properties	-	-
Impairment charge/(reversal) on Other Assets	-	199,256
Total	6,652,509	40,263,760

4.36 Personal Expenses

Particulars	2075-76	2074-75
Salary	145,155,762	121,555,828
Allowances	79,872,842	72,327,975
Gratuity Expense	9,141,672	(9,013,570)
Provident Fund	13,019,364	11,171,027
Uniform	2,471,500	2,270,000
Training & development expense	5,221,349	-
Leave encashment	11,519,535	18,827,430
Medical	9,833,287	9,278,307
Insurance	2,917,690	2,504,419
Employees incentive	-	-
Cash-settled share-based payments	-	-
Pension expense	-	-
Finance expense under NFRS	9,428,048	3,185,011
Other expenses related to staff	-	-
Subtotal	288,581,049	232,106,427
Employees bonus	66,999,838	32,864,541
Grand Total	355,580,887	264,970,968

4.37 Other Operating Expenses

Particulars	2075-76	2074-75
Directors' fee	1,185,000	996,400
Directors' expense	3,383,070	705,492
Auditors' remuneration	339,000	339,000
Other audit related expense	217,341	162,619
Professional and legal expense	529,878	15,000
Office administration expense (4.37 A)	75,173,435	49,989,778
Operating Lease expense (4.37 B)	15,459,957	12,561,957
Operating expense of investment properties	-	-
Corporate social responsibility expense	1,220,853	-
Donations	-	-
Onerous lease provisions	-	-
Other Expenses	3,729,138	3,098,494
Repair & Maintenance Building	-	-
Repair & Maintenance Vehicle	2,459,317	1,855,697
Repair & Maintenance Others	-	-
Repair & Maint.. Office Equipment & Furniture	1,269,821	1,242,797
Share Issue Expenses	-	-
Technical Fees	-	-
Total	101,237,672	67,868,740

4.37 A Office Administration Expenses

Particulars	2075-76	2074-75
Insurance	11,111,551	612,594
Postage, Telephone	3,920,413	3,645,981
Printing & Stationery	6,794,395	5,225,655
Newspaper & Periodicals	-	21,000
Advertisements	387,823	586,909
Travelling Expenses	14,050,573	6,499,927
Fuel Expenses	6,259,623	9,987,810
Entertainment	-	-
AGM Expenses	441,062	431,128
Annual Fee	-	-
Office Expenses	18,081,719	14,429,130
Annual Meeting Fee	-	-
Branch Opening Expenses	-	-
Local Tax and Rates	-	-
Business Promotion Expenses	-	-
Fund Transfer Expenses	-	-
Renewal Fee Expenses	7,758,368	5,923,855
Expense Not Capitalized	-	-
Client Protection Fund	3,489,265	-
Other	2,878,642	2,625,789
Total	75,173,435	49,989,778

4.37 B Operating Lease Expenses

Particulars	2075-76	2074-75
House Rent Expenses	13,419,938	10,982,598
Electricity Expenses	2,040,019	1,579,359
Security Expenses	-	-
Total	15,459,957	12,561,957

4.38 Depreciation and Amortisation

Particulars	2075-76	2074-75
Depreciation on property and equipment	8,114,525	7,308,566
Depreciation on investment property	-	-
Amortisation of intangible assets	222,218	202,975
Total	8,336,744	7,511,541

4.39 Non Operating Income

Particulars	2075-76	2074-75
Recovery of Loan written off	109,529	43,852
Other Income	242,327	-
Total	351,856	43,852

4.40 Non Operating expense

Particulars	2075-76	2074-75
Loan written off	-	-
Redundancy provision	-	-
Expense of restructuring	-	-
Other expense	-	-
Total	-	-

4.41 Income Tax Expenses

Particulars	2075-76	2074-75
Current Tax Expenses	181,601,111	104,077,283
Current Year	181,601,111	100,785,343
Adjustment for Prior Years	-	3,291,940
Deferred tax Expenses	26,206,564	6,921,400
Origination and Reversal of Temporary Differences	26,206,564	6,921,400
Change in tax Rate	-	-
Recognition of Previously unrecognized Tax Losses	-	-
Total Income tax expense	207,807,675	110,998,683

4.41.1: Reconciliation of Tax Expenses and Accounting Profit

Particulars	2075-76	2074-75
Profit Before Tax	650,600,602	375,647,767
Tax Amount at the Rate of 30%	195,180,181	112,694,330
Add: Tax Effect of the expenses that are not deductible for tax purpose	-	2,120,107
Less: Tax Effect on Exempt Income	-	-
Add/Less: Tax Effect on other Items	(13,579,070)	(10,737,154)
Total Income Tax Expenses	181,601,111	104,077,283
Effective Tax Rate	27.91%	27.71%



5. Disclosures & Additional Information

1.1 Risk Management

In compliance with Nepal Rastra Bank Directive on 6 "Corporate Governance", the Board of bank has established a Risk Management Committee with clear terms of reference. As at the date of this report, the Bank's Risk Management Committee comprised of the following:

S.N.	Members of Risk Management Committee	Designation
1	Mr. Yagya Prasad Sharma	Co-ordinator
2	Mr. Ramesh Kumar Raghubansi	Member
3	Mr. Hem Kumar Kafle	Member
4	Mr. Hari Prasad Acharya	Member Secretary

The Committee meets at least four times annually. The committee oversees and reviews the fundamental prudential risks including operational, credit, market, reputational, capital and liquidity risk etc.

The responsibilities of Risk Management Committee are as follows:

- Formulate policies and guidelines for identification, measurement, monitoring and control all major risk categories.
 - Ensuring the bank has clear, comprehensive and well documented policies and procedure.
 - Defining the bank's overall risk tolerance in relation to credit risk.
 - Ensuring that bank's significant risks exposure is maintained at prudent levels and consistent with the available capital.
- Apart from Board Level Risk Management Committee the other committees and groups as mentioned below supports for Overall Risk Management.

i) Risk Governance

Risk management committee of the bank has formed to review the credit risk, market risk and liquidity risk of the bank. Apart from this the bank has formed the Assets Liability Management Committee to monitor Liquidity risk as well as market risk, AML CFT committee in order to monitor the operational risk. The committee and subcommittee has effectively discharged their duties & responsibility.

Risk Management Department conducts periodical financial surveillance and monitoring. In addition to this, the risk management committee analyse the Stress testing of the bank as required by Nepal Rastra Bank and its impact and corrective action to mitigate the risk.

Through its risk management framework, the Bank seeks to efficiently manage credit, market and liquidity risks which arise directly through the Bank's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. As part of this framework, the Bank uses a set of principles that describe its risk management culture. The bank has developed Risk Management Policy, Guideline & Framework 2017 to manage Credit risk, Market risk and liquidity risk.

The major risk areas and mitigation mechanism is as given below;

1) Credit Risk

Credit risk is the potential for loss due to failure of counterparty to meet its obligations to pay the Bank in accordance with agreed terms.

The bank has Credit Policy Guidelines (CPG) that, inter alia, consist of areas of lending, eligibility of borrower, loan application format and requirement, necessary documents for processing loans, risk assessment areas, loan approval authority and other general credit principles. The CPG has been formulated by keeping in mind the prudential norms given by NRB.

A standardized loan application forms has been in use for facilitating collection and analysis of all the relevant data for evaluating credit worthiness and proper evaluation of the credit risk of the prospective borrower. The factors considered in evaluating loan applications normally included prospects of the business, management of the firm/company, financial analysis- income statement, balance sheet, cash flow statement, key financial indicators, key risk and mitigates. Further, inspection and supervision are also conducted before approval of the loan for pre-analysis and after the disbursement of loan as well for monitoring the utilization of loan.

2) Operational Risk

Operational risk is the prospect of loss of resulting from inadequate or failed procedures, systems or policies, employee errors, system failures, fraud or other criminal activity, any event that disrupts business processes.

Operational risk exposures are managed through a consistent set of management processes that drive risk identification, assessment, control and monitoring. For the control of operational risk of institution, it has Financial Administration Policy, Employee Bylaws, operational manual, AML/CFT policy, Suspicious Transaction identification Procedure, Politically exposed person policy, which guides the day to day operation.

Each risk control owner is responsible for identifying risks that are material and for maintaining an effective control environment across the organization. Risk control owners have responsibility for the control of operational risk arising from the management of the following activities: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or Dishonesty, External Fraud, Information Security, Processing Failure, and Model. Operational risks can arise from all business lines and from all activities carried out by the Bank. Operational Risk management approach seeks to ensure management of operational risk by maintaining a complete process universe defined for all business segments, products and functions processes.

3) Market Risk

Risks arising out of adverse movements in interest rates and equity prices are covered under Market Risk Management. Market Risk is the potential for loss of earnings or economic value due to adverse changes in financial market rates or prices. Institution exposure to market risk arises principally from customer driven transactions.

In line with Risk Management Guidelines prescribed by NRB, the Bank focuses on risk management in addition to that Interest rate risk is assessed at a regular interval to strengthen market risk management. The market risk is managed within the risk tolerances and market risk limits set by ALCO. ALCO regularly meets, analyse and takes decision over the Market Risk by analysing the internal as well as external factor.

4) Liquidity Risk

Liquidity risk is the potential that the Bank either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk is managed by ALCO. The ALCO has developed the Unified Treasury circular for overall liquidity management of bank.

5) Reputational Risk

Reputational risk is a risk of loss resulting from damages to reputation of institution, in lost revenue; increased operating, capital or regulatory costs; or destruction of shareholder value.

Reputational risk is managed by the management committee which are responsible for protecting the institution's reputation locally and has the responsibility to ensure that the Bank does not undertake any activities that may cause material damage to the reputation of institution.

6) Employee Benefit Risk

Employee benefit risk is the potential risk of loss due to having to meet shortfall in the Bank's defined benefits gratuity and leave encashment schemes.

The gross obligation for gratuity is calculated considering the salary at the time of retirement of the individual staff and number of years' service with the Bank. The home leave can be accumulated for maximum period of 60 days for total period served by individual staff. The gross obligation for leave encashment is calculated considering the last drawn salary multiplied by no of eligible days for leave encashment.

7) Internal Control

The Board is committed to managing risks and in controlling its business and financial activities in a manner which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events. To achieve this, the Board has adopted policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit. The Audit Committee has reviewed the effectiveness of the Bank's system of internal control during the year and provided feedback to the Board as appropriate. The bank has outsourced the Internal Audit function to maintain independency on the internal control system of institution. The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Company through its program of business/unit audits. The Internal Audit function is focused on the areas of greatest risk as determined by a risk-based assessment methodology. Internal Audit reports are quarterly forwarded to the Audit Committee. The findings of all audits are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures.

8) Any Other Risk

Compliance Risk

Compliance risk is the risk of legal or regulatory sanctions, material financial loss, or loss to reputation due to failure to comply with laws, rules and standards.

Deprosic is committed to follow best practices and market standards in the areas of accountability, transparency and business ethics. The Development Bank aims at a zero tolerance of misconduct and corruption.

In the day-to-day operations the **three lines of defense model** defines the roles and responsibilities for compliance and integrity risk in the Development Bank.

The **first line of defense** lies with the respective Development Bank departments and units, which are responsible for ensuring that compliance risks are identified, understood and reported to the decision making bodies of the Development Bank and to Compliance Officer.

The **second line of defense** lies with Compliance Officer, which assesses and monitors the compliance and integrity risks and coordinates its control activities with the Risk Management Unit.

Internal Audit is the **third line of defense**.

The Compliance function assists the Development Bank in identifying, assessing, monitoring and reporting on compliance risks in matters relating to the institution, its operations and the personal conduct of staff members. The Chief Compliance Officer reports to the CEO.

Strategic Risk

Strategic risk is the risk in achieving Development Bank's strategic objectives, both from internal and external events and scenarios which prevent from achieving strategic objectives.



Strategic Risk can be further defined as:

- Exposure to loss resulting from a strategy that runs out to be inappropriate.
- Risk associated with future plans and strategies, including plans for entering new services, expanding existing services through enhancements and merger, enhancing infrastructures etc.

Current and prospective impact of strategic decisions made by management arising from adverse business decisions, improper implementation of decisions or lack of responsiveness to industry change etc.

Periodic (yearly) review of the strategy is being done by Management Committee and reported to BOD regarding: status of the strategic objective's achievement as decided, execution status whether the right talent and infrastructures support the achievement of the objective or about unintended consequences of the strategy, if any for their timely corrections/updates if found to be necessary.

Interest Rate Risk

Interest rate risk arises when there is a mismatch between positions, which are subject to interest rate adjustment within a specified period. Interest rate risk is usually assessed from two common perspectives. Earnings perspective, which focuses on the impact of variation in interest rate on accruals or reported earnings, and economic value perspective, which reflects the impact of fluctuation in the interest rates on economic value of a financial institution.

The Development Bank measures and manages interest rate risk by estimating the sensitivity of the economic value of its balance sheet to an interest rate shock. The sensitivity is measured by means of interest rates on the present value of interest-bearing assets and liabilities.

AML/CFT Risk

AML/CFT risk is related with providing financial services to money launderers and terrorists for channelling of money derived from crime or aimed at funding terrorism.

The strictness of the provisions made in laws and directives reflect the seriousness of this issue; non-compliance of which may cause significant reputational risk as well as may result in adverse consequences. Development Bank have been closely monitoring the AML/CFT policies, procedures, guidelines and practices of Banks & Financial Institutions (BFIs).

A separate AML/CFT Unit is established under direct supervision and control of Compliance Officer which looks after the effective implementation and compliance of AML/CFT related prevailing Acts, Rules and Directives.

5.2 Capital Management

i. Qualitative disclosures

The bank has maintained the capital adequacy as per Capital adequacy framework, 2007 (Updated July 2008) as required by Nepal Rastra Bank. The main objective of this framework is to develop a safe and sound financial system by way of sufficient amount of qualitative capital and risk management practices. The total equity of the bank comprises of paid up capital, statutory reserves and other reserves. The bank does not have any other complex or hybrid capital instruments. Capital adequacy ratio as on Ashad end 2076 is 12.42% and 12.90% on core capital and capital fund respectively.

Assessment of capital adequacy of bank is done on regular basis taking into considerations the exposure of bank. Also, the analysis of possible impact on capital adequacy is being done on regular basis taking into consideration the future impacts on assumptive basis. Capital adequacy of bank and impact in capital due to future change in nature and size of business is discussed in Risk Management Committee and is summarized in board. Regular monitoring of nature of business is being done so that unexpected negative impact could not take place in capital adequacy of bank. Reporting to regulatory body is being done as prescribed by compliance department.

The internal capital adequacy assessment process (ICAAP) is a comprehensive process which requires board and senior management oversight, monitoring, reporting and internal control reviews at regular intervals to ensure the alignment of regulatory capital requirement with the true risk profile of the bank and thus ensure long-term safety and soundness of the bank. The key components of an effective ICAAP are discussed below.

a. Board and senior management oversight

Board and senior management oversight bank management is responsible for understanding the nature and level of risk being taken by the bank and how this risk relates to adequate capital levels. It is also responsible for ensuring that the formality and sophistication of the risk management processes is commensurate with the complexity of its operations. A sound risk management process, thus, is the foundation for an effective assessment of the adequacy of a bank's capital position.

The board of directors of the bank are responsible for setting the bank's tolerance for risks. The board also ensures that management establishes a mechanism for assessing various risks; develops a system to relate these risks to the bank's capital level and sets up a method for monitoring compliance with internal policies. It is equally important that the board instills strong internal controls and thereby an effective control environment through adoption of written policies and procedures and ensures that the policies and procedures are effectively communicated throughout the bank.

b. Sound Capital Assessment

Another crucial component of an effective ICAAP is the assessment of capital. In order to be able to make a sound capital assessment the bank should, at minimum, have the following:

- Policies and procedures designed to ensure that the bank identifies, measures, and reports all material risks;
- A process that relates capital to the level of risk;
- A process that states capital adequacy goals with respect to risk, taking account of the bank's strategic focus and business plan; and
- A process of internal control, reviews and audit to ensure the integrity of the overall management process.

c. Comprehensive assessment of risk

All material risks faced by the bank should be addressed in the capital assessment process. Nepal Rastra Bank recognizes that not all risks can be measured precisely. However, bank should develop a process to estimate risks with reasonable certainties. In order to make a comprehensive assessment of risks, the process should, at minimum, address the following forms of risk.

1. Credit Risk
2. Credit Concentration Risk
3. Operational Risk
4. Market Risk
5. Liquidity Risk

d. Monitoring and reporting

The bank has established an adequate system for monitoring and reporting risk exposures and assessing how the bank's changing risk profile affects the need for capital. The bank's senior management or board of directors, on a regular basis, receive reports on the bank's risk profile and capital needs. These reports allow senior management to:

- Evaluate the level and trend of material risks and their effect on capital levels;
- Evaluate the sensitivity and reasonableness of key assumptions used in the capital assessment measurement system;
- Determine that the bank holds sufficient capital against the various risks and is in compliance with established capital adequacy goals; and
- Assess its future capital requirements based on the bank's reported risk profile and make necessary adjustments to the bank's strategic plan accordingly.

e. Internal Control Review

The bank's internal control structure is essential to a sound capital assessment process. Effective control of the capital assessment process includes an independent review and, where appropriate, the involvement of internal or external audits. The bank's board of directors has a responsibility to ensure that management establishes a system for assessing the various risks, develops a system to relate risk to the bank's capital level, and establishes a method for monitoring compliance with internal policies. The board should regularly verify whether its system of internal controls is adequate to ensure well-ordered and prudent conduct of business. The bank should conduct periodic reviews of its risk management process to ensure its integrity, accuracy, and reasonableness. Key areas that should be reviewed include:

- Appropriateness of the bank's capital assessment process given the nature, scope and complexity of its activities;
- Identification of large exposures and risk concentrations;
- Accuracy and completeness of data inputs into the bank's assessment process;
- Reasonableness and validity of scenarios used in the assessment process; and
- Stress testing and analysis of assumptions and inputs.

5.3 Classification of Financial assets & financial liabilities

Financial Assets	Amortized Cost	Fair value through other comprehensive income	Fair value through profit or loss	Total
Cash in hand	11,203,439			11,203,439
Balances with B/FIs	342,999,548			342,999,548
Money at call and short notice	37,852,901			37,852,901
Interbank placement	-			-
Balance at NRB	-			-
Derivative financial instrument				-
Loans & Advances	12,224,365,840			12,224,365,840
Government bonds	-			-
Government treasury bills	-			-
Equity investments		2,010,000		2,010,000
Other assets	20,210,985			20,210,985
Total Financial Assets	12,636,632,713	2,010,000	-	12,638,642,713

Financial Liabilities	Amortized Cost	Fair value through profit or loss (FVTPL)		Total
		Held for trading	Designated at FVTPL	
Deposits from customers	3,824,790,763			3,824,790,763
Due to Banks & Financial Institutions	6,783,067,279			6,783,067,279
Due to Nepal Rastra Banks	862,196			862,196
Debt Securities	-			-
Employee related liabilities	119,355,953			119,355,953
Bills payable	3,259,843			3,259,843
Creditors and accruals	-			-
Interest payable on deposit	-			-
Interest payable on borrowing	-			-
Unpaid Dividend	19,304,417			19,304,417
Liabilities under Operating Lease	407,286			407,286
Other liabilities	37,546,904			37,546,904
Total Financial Liabilities	10,788,594,641	-	-	10,788,594,641

5.4 Operating Segment Information F/Y 2075/76

1. General information

a)

An operating segment is a component of an entity:

- that engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity),
- whose operating results are regularly reviewed by the entity's chief operating decision maker to make decisions about resources to be allocated to the segment and assess its performance, and for which discrete financial information is available.

2. Information about profit or loss, assets and liabilities

S	Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 6	Province 7	Total
a	Revenues from external customers	126,174,219	751,449,501	446,639,762	216,465,823	223,175,615	91,378,479	68,646,863	
b	Intersegment revenues								
c	Net Revenue	126,174,219	751,449,501	446,639,762	216,465,823	223,175,615	91,378,479	68,646,863	1,923,930,262
d	Interest revenue	107,971,206	662,613,573	385,198,034	184,349,927	189,474,214	76,731,542	56,087,252	
e	Interest expense	63,673,303	359,327,513	212,646,705	99,257,899	102,873,694	42,511,690	29,774,358	
f	Net interest revenue	44,297,904	303,286,059	172,551,329	85,092,028	86,600,520	34,219,852	26,312,894	752,360,587
g	Depreciation and amortisation								-
h	Segment profit/(loss)	44,297,904	303,286,059	172,551,329	85,092,028	86,600,520	34,219,852	26,312,894	752,360,587
i	Entity's interest in the profit or loss of associates accounted for using equity method	-	-	-	-	-	-	-	-
j	Other material non-cash items:								
	Provision for Loan Loss								-
								-
k	Impairment of assets	-	-	-	-	-	-	-	-
l	Segment assets	818,621,264	5,086,042,578	2,603,056,261	1,284,664,819	1,416,657,421	570,746,485	542,009,531	12,321,798,358
m	Segment liabilities	583,004,707	3,940,533,883	1,422,063,884	712,750,429	858,236,354	361,657,798	344,670,841	8,222,917,896

3. Measurement of operating segment profit or loss, assets and liabilities

The Bank has determined segments based on the geographical region i.e. District wise.

4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

(a) Revenue	
Total revenues for reportable segment	1,923,930,262
Other revenues	62,916,912
Elimination of intersegment revenues	-
Entity's revenues	1,986,847,174
(b) Profit or loss	
Total profit or loss for reportable segments	752,360,587
Other profit or loss	
Elimination of intersegment profits	

Unallocated amounts:	(309,567,659)
Profit before income tax	442,792,928
(c) Assets	
Total assets for reportable segments	12,321,798,358
Other assets	
Unallocated amounts	275,508,795
Entity's assets	12,597,307,154
(d) Liabilities	
Total liabilities for reportable segments	8,222,917,896
Other liabilities	-
Unallocated liabilities	2,588,600,849
Entity's liabilities	10,811,518,745

5. Information about geographical areas

Revenue from following geographical areas

(a) Domestic	1,923,930,262
Province 1	126,174,219
Province 2	751,449,501
Province 3	446,639,762
Province 4	216,465,823
Province 5	223,175,615
Province 6	91,378,479
Province 7	68,646,863
(b) Foreign	-
Total	1,923,930,262

6. Information about major customers

Revenue from a single external customer is less than 10 percent of bank's total revenue.

5.5 Share options and share based payment

The microfinance does not have any share option and share based payment.

5.6 Contingent liabilities and commitment

Contingent Liabilities:

Where the microfinance undertakes to make a payment on behalf of its customers for guarantees issued for which an obligation to make a payment has not arisen at the reporting date, those are included in these financial statements as contingent liabilities

Commitments:

Where the microfinance has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments

Details of contingent liabilities and commitments are given in note 4.28

5.7 Related parties disclosures

Following has been identified as Related Parties for Microfinance under NAS 24 Related Parties:

- Directors
- Key Management Personnel of the Microfinance
- Relatives of Directors and Key Managerial Personnel

FY 2075-76	FY 2074-75
Directors	
Deepak Khanal	Deepak Khanal
Dr. Vrigurishi Duwadi	Yagya Prasad Sharma
Rita Poudel	Dr. Vrigurishi Duwadi
Ramesh Kumar Raghubanshi	Rita Poudel
Nareshman Pradhan	Ramesh Kumar Raghubanshi
Yagya Prakash Neupane	Pratap Subedi
Subodh Lohani	Nareshman Pradhan
Key Managerial Personnel	



Hem Kumar Kafle	Amraj Khadka
Pushpa Raj Adhikari	Murali Prasad Lamsal
Hari Prasad Acharya	Hem Kumar Kafle
Buddhiraj Ghimire	Pushpa Raj Adhikari
Yubraj Poudel	Hari Prasad Acharya
Gyanendra Aryal	Buddhiraj Ghimire
Pawanraj Pathak	Yubraj Poudel
Raju Mahat Chhetri	Gyanendra Aryal
	Pawanraj Pathak
	Raju Mahat Chhetri
Transaction during the Year	

Particulars	2075-76	2074-75
Directors		
Directors Sitting Fees	1,185,000	9,966,400
Interest Paid to directors on deposits		
Other directors' expenses (if any)	3,383,070	705,492
Total	4,568,070	10,671,892
Key Management Personnel		
Remuneration and Benefit Paid	13,959,540	10,411,448
Post-Retirement Benefits	20,860,960	19,421,223
Other Long-term Benefits		
Borrowing during the year	9,401,033	4,529,084
Interest on Borrowing	349,705	302,796
Interest on account balances		
Other transactions benefits if any		
Total	44,571,238	34,664,551
Reporting Date Balances		
Particulars	2075-76	2074-75
Directors Deposits		
KMP Deposits		
Borrowings	1,430,987,488	832,097,849
Other Receivable payables if any		
Total	1,430,987,488	832,097,849

5.8 Merger and acquisition

There has been no merge and acquisition during the year.

5.9 Additional disclosures of non consolidated entities

Not Applicable

5.10 Events after reporting date

Microfinance monitors and assess events that may have potential impact to qualify as adjusting and / or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are discloses in the notes with possible financial impact, to the extent ascertainable.

There are no material events that have occurred subsequent to 31 Ashad 2076 till the signing of this financial statement.

5.11 Proposed Dividend

The Microfinance has proposed 30% of Bonus share on Share capital as on Ashad end 2076 which amounts to Nrs. 232,023,132.58 and 15% of Cash dividend on Share capital as on Ashad end 2076 which amounts to Nrs.116,011,566 The Dividend is proposed for approval from up coming AGM.

5.12 Disclosure of effect of transition from previous GAAP to NFRSs
5.12.1. Reconciliation of equity

Particulars	Explanatory Note	As at 31.03.2076
Total equity under Previous GAAP		1,568,471,075
Adjustments under NFRSs:		
Impairment on loan and advances		-
Fair value & employees benefit accounting of staff loan		
Lease accounting	1	(407,286)
Measurement of investment securities measured at fair value	2	10,000
Measurement of investment securities measured at fair value in associates		-
Dividend Income from Associates		-
Revaluation of property & equipment		
Recognition of investment property		
Amortisation of debt securities issued		
Deferred tax	3	(49,042,576)
Defined benefit obligation of employees	4	14,255,040
Leave Actuarial Valuation	5	8,751,551
Interest income	6	127,739,038
Other		
Proposed Cash Dividend	7	116,011,566
Total Adjustment to equity		217,317,333
Total Equity under NFRSs		1,785,788,408

5.12.2. Reconciliation of profit or loss

Particulars	Explanatory Note	As at 31.03.2076
Previous GAAP		423,846,588
Adjustments under NFRSs:		
Interest income	8	53,347,096
Impairment of loan and advances		-
Employees benefit amortisation under staff loan	9	(9,428,048)
Defined benefit obligation of employee	4	2,760,624
Leave Actuarial Valuation	5	986,199
Operating lease expense	1	(63,807)
Others		-
Deferred Tax	3	(28,655,724)
Total Adjustment to profit or loss		18,946,340
Profit or loss under NFRSs		442,792,928
Other Comprehensive Income	10	(18,262,426)
Total Comprehensive income under NFRSs		424,530,502

Note

- 1) Rent Expenses booked over the rent period on equal amount on SLM Basis
- 2) Investment in Shares of CMF value at cost
- 3) Deferred Tax effect of all adjustment
- 4) Gratuity Expenses booked as per actuarial valuation
- 5) Leave Expenses booked as per actuarial valuation
- 6) Accrued Interest Receivable booked on accrual basis which in approximate to Effective Interest Rate
- 7) Liability Created for Proposed Dividend Reversed
- 8) Interest on Staff loan charged to finance income and Air of this year recognized as income
- 9) Employees benefit for amortisation under staff loan charged as staff cost
- 10) Actuarial Loss on Defined Benefit Plan net of tax charged to OCI



5.12.3. Effect of NFRSs adoption for the statement of financial position

Particulars

Assets	Explanatory Note	As at 31.03.2076		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Cash and Cash Equivalents		392,055,887	-	392,055,887
Due from Nepal Rastra Bank		-	-	-
Placement with Bank and Financial Institutions		-	-	-
Derivative Financial Instruments		-	-	-
Other Trading Assets		-	-	-
Loans and Advances to BFIs		-	-	-
Loans and Advances to Customers	1	11,837,152,553	256,217,195	12,093,369,748
Investment Securities	2	2,000,000	10,000	2,010,000
Current Tax Assets	3	-	19,171,923	19,171,923
Investment in Subsidiaries		-	-	-
Investment in Associates		-	-	-
Investment Property		-	-	-
Property and Equipment		44,676,204	(0)	44,676,204
Goodwill and Intangible Assets		702,567	-	702,567
Deferred Tax Assets	4	17,114,522	(17,114,522)	-
Other Assets	5	192,970,904	(147,650,079)	45,320,824
Total Assets		12,486,672,637	110,634,516	12,597,307,154

Liabilities	Explanatory Note	As at 31.03.2076		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Due to Bank and Financial Institutions	6	-	6,783,067,279	6,783,067,279
Due to Nepal Rastra Bank		862,196	-	862,196
Derivative Financial Instruments		-	-	-
Deposits from Customers		3,824,790,763	-	3,824,790,763
Borrowings	7	6,783,067,279	(6,783,067,279)	-
Current Tax Liabilities		-	-	-
Provisions		-	-	-
Deferred Tax Liabilities	4	-	31,928,054	31,928,054
Other Liabilities	8	309,481,326	(138,610,872)	170,870,454
Debt Securities Issued		-	-	-
Subordinated Liabilities		-	-	-
Total Liabilities		10,918,201,563	(106,682,818)	10,811,518,745
Equity				
Share Capital	9	1,005,433,575	(232,023,133)	773,410,442
Share Premium		-	-	-
Retained Earnings	10	209,915	385,969,394	386,179,309
Reserves	11	562,827,586	63,371,072	626,198,658
Total Equity Attributable to Equity Holders		1,568,471,075	217,317,333	1,785,788,408
Non Controlling Interest		-	-	-
Total Equity		1,568,471,075	217,317,333	1,785,788,408
Total Liabilities and Equity		12,486,672,638	110,634,515	12,597,307,153

Note

- 1) Accrued interest on loans booked on accrual basis and present value of staff loan reclassified to loans and advances to customers.
- 2) Investment securities recognized at FV and accrued interest on bond reclassified as investment securities.
- 3) Current tax reclassified from other assets
- 4) Deferred Tax effect of all adjustment
- 5) Effect of reclassification of staff loan, expenses not written off and accrued interest on loans and advances.
- 6) Borrowing reclassified to due to BFI
- 7) Borrowing reclassified to due to BFI
- 8) Rent Expenses booked over the rent period on equal amount on SLM Basis and gratuity liability booked as per actuarial valuation.
- 9) Effect of reversal of proposed bonus share and proposed dividend.
- 10) Effect on profit due to adjustments of NFRS.
- 11) Effect of various regulatory reserve creation



नेपाल राष्ट्र बैंक लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२८२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: nrmbfspd@nrb.org.np
पोष्ट बक्स नं.: ७३

पत्रसंख्या:- गैरस्थलगत/३/डिप्रोक्स/२०७६/७७ २७०१/१२६४

मिति २०७६/०९/२१

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

भरतपुर, चितवन।

विषय: आर्थिक वर्ष २०७५/७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने सहमति सम्बन्धमा।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण भएको बासलात, नाफा नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरूको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरू शेरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार चुक्ता पुँजी रु.७७,३४,१०,४४१/९३ को ३० प्रतिशतले हुने रु.२३,२०,२३,१३२/५८ बराबरको बोनश शेर तथा १५ प्रतिशतले हुने रु.११,६०,११,५६६/- नगद लाभांश (बोनश शेर, नगद लाभांश तथा सोको कर समेत) साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृत तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण प्रकाशन गर्न सहमति दिदान गरिएको ब्यहोरा निर्णयानुसार अनुरोध गर्दछु।

- (१) यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं.६.१५ बमोजिम संस्थाले आफ्ना सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अधिकृत स्तरका कर्मचारीहरू र निजका परिवारको नाममा रहेको चलअचल सम्पत्ति र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको विवरण यथासिद्ध अद्यावधिक गरी राख्नु हुन साथै, प्रमुख कार्यकारी अधिकृत र अधिकृत स्तरका कर्मचारीहरूको अनुसूची नं. घ ६.३ को स्वघोषण गराई निजहरूको फाइल अद्यावधिक राख्नु हुन।
- (२) यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं.२ बुदा नं.२.६ (घ) अनुसार परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा त्यस्तो कर्जालाई खराब कर्जामा बर्गीकरण गरी सत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्ने गनुहुन।
- (३) यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं.३ बुदा नं. ३.२ (ग) अनुसार विपन्न तथा न्यून आय भएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा रु. ५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने र विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँ सीमासम्म कर्जा प्रवाह गर्ने गनु हुन।
- (४) यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं.६ बुदा नं. ६.४ (१२) अनुसार कर्मचारीले यस निर्देशनमा तोकिएका आचरणहरू अनिवार्य रूपमा पालना गरे नगरेको विवरण आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र अनिवार्य रूपमा यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागमा पठाउने गनु हुन तथा कुनै कर्मचारीले उक्त आचरणहरूको पालना नगरेमा सो सम्बन्धी विवरण र निजमाथि गरिएको कारवाही बारेको जानकारी यस बैंकका उपर्युक्त विभागमा तुरुन्त पठाउनु हुन।
- (५) संस्थाले लाभांश घोषणा गरेको मितिले ५ वर्षसम्मका शेरधनी वा निजको हकवाला सो लाभांश लिन नआएमा त्यस्ता शेरधनीको लाभांशको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र यस बैंकमा पठाउने गनु हुन।
- (६) यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं.१६.६ (क) बमोजिम ग्राहकहरूबाट पास बुक शुल्क, खाता बन्दी शुल्क र सदस्यता परित्याग शुल्क लिने कार्य तत्काल बन्द गर्नु हुन।
- (७) यस बैंकबाट इजाजतपत्र प्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ को निर्देशन नं. १०.७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा २५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको १० प्रतिशत मात्र संस्थापक शेरमा लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेर धारण गर्ने संस्थापक शेरधनी रहे/नरहेको यकीन गरी सो सीमाभन्दा बढी भएमा उक्त शेरधनीले आफ्नो शेर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनश वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन।
- (८) संस्थाको आन्तरिक तथा बाह्य लेखापरीक्षकका साथै यस बैंकको स्थलगत निरीक्षण तथा गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा औल्याएका कैफियतहरू समेत पुनः नदोहोरिनेगरी सुधार गर्नुहुन।

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई।

भवदीय,

(पदमरीज रेग्मी)
उप-निर्देशक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने सम्बन्धमा मिति २०७६/०९/२१ गते पत्रमा उल्लेख गरेका कैफियत उपर सञ्चालक समितिको प्रतिक्रिया ।

- निर्देशन नं. (१) – निर्देशन बमोजिम अद्यावधिक गर्ने गरिएको व्यहोरा अनुरोध छ।
- निर्देशन नं. (२) – निर्देशन बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गरिएको व्यहोरा अनुरोध छ।
- निर्देशन नं. (३) – तहाँको निर्देशन बमोजिम गरिने व्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (४) – निर्देशन बमोजिम तंहालाई जानकारी पठाउने गरिएको व्यहोरा अनुरोध छ।
- निर्देशन नं. (५) – निर्देशन बमोजिम गर्न व्यवस्थापनलाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
- निर्देशन नं.(६) – निर्देशनमा उल्लेख भएका शुल्कहरू मिति २०७६/५/२५ देखि बन्द गरिसकेको व्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (७) – निर्देशन बमोजिम गर्न व्यवस्थापनलाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
- निर्देशन नं.(८) – निर्देशन अनुसार कैफियतहरू सुधारका लागि व्यवस्थापनलाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
(अठारौं वार्षिक साधारण सभाको विशेष प्रस्ताव नं. १, २, ३, ४ र ५ संग सम्बन्धित)
प्रबन्धपत्रमा संशोधन सम्बन्धी प्रस्तावको ३ महले विवरण

दफा उपदफा	हाल भएको व्यवस्था	संशोधन प्रस्ताव	संशोधन गर्नु पर्ने कारण
२	वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना :	वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) /कर्पोरेट कार्यालय रहने ठेगाना :	नेपाल राष्ट्र बैकको मिति २०७६ मंसिर २४ गतेको पत्र बमोजिम केन्द्रीय कार्यालय स्थानान्तरणको स्वीकृति प्राप्त भएको र कर्पोरेट कार्यालयको व्यवस्था गर्न आवश्यक भएकोले ।
२(१)	यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, नारायणी अञ्चल, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १ मा रहनेछ ।	यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, नारायणी अञ्चल, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० मा रहनेछ ।	नेपाल राष्ट्र बैकको मिति २०७६ मंसिर २४ गतेको पत्र बमोजिम केन्द्रीय कार्यालय स्थानान्तरणको स्वीकृति प्राप्त भएकोले ।
२(३)	हाल नभएको	यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकामा रहने छ ।	नियमनकारी निकाय तथा सरोकारवालाहरूसंग सहज समन्वय गरी वित्तीय संस्थाको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन परेकोले ।
५(क)	वित्तीय संस्थाको अधिकृत पूँजी रु. १,०००,०००,०००/- हुनेछ । सो पूँजीलाई रु. १००/- का दरले १०,०००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।	वित्तीय संस्थाको अधिकृत पूँजी रु. २,०००,०००,०००/- हुनेछ । सो पूँजीलाई रु. १००/- का दरले २०,०००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।	बोनस शेयर जारी गर्दा अधिकृत पूँजी जारी तथा चुक्ता पूँजी भन्दा कम हुने र भविष्यमा पूँजी वृद्धि हुन सक्ने भएकोले ।
५(ख)	वित्तीय संस्थाको जारी गर्ने शेयर पूँजी रु. ७७,३४,१०,४४१/९३ हुनेछ ।	वित्तीय संस्थाको जारी गर्ने शेयर पूँजी रु. १,००,५४,३३,५७४/५१ हुनेछ ।	बोनस जारी पश्चात पूँजी वृद्धि हुने भएकोले ।
५(ग)	वित्तीय संस्थाको चुक्ता पूँजी रु. ७७,३४,१०,४४१/९३ हुनेछ ।	वित्तीय संस्थाको चुक्ता पूँजी रु. १,००,५४,३३,५७४/५१ हुनेछ	बोनस जारी पश्चात पूँजी वृद्धि हुने भएकोले ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
(अठारौं वार्षिक साधारण सभाको विशेष प्रस्ताव नं. ४, ५ र ६ संग सम्बन्धित)
नियमावलीमा संशोधन सम्बन्धी प्रस्तावको ३ महले विवरण

दफा उपदफा	हाल भएको व्यवस्था	संशोधन प्रस्ताव	संशोधन गर्नु पर्ने कारण
२	वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना :	वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) / कर्पोरेट कार्यालय रहने ठेगाना :	नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर २४ गतेको पत्र बमोजिम केन्द्रीय कार्यालय स्थानान्तरणको स्वीकृति प्राप्त भएको र कर्पोरेट कार्यालयको व्यवस्थागर्न आवश्यक भएकोले ।
२(१)	यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, नारायणी अञ्चल, चितवन जिल्ला, भरतपुर महानगरपालिका. वडा नं. १ मा रहनेछ ।	यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, नारायणी अञ्चल, चितवन जिल्ला, भरतपुर महानगरपालिका. वडा नं. १० मा रहनेछ ।	नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर २४ गतेको पत्र बमोजिम केन्द्रीय कार्यालय स्थानान्तरणको स्वीकृति प्राप्त भएकोले ।
२(२)	हाल नभएको	यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकामा रहने छ ।	नियमनकारी निकाय तथा सरोकारवालाहरूसंग सहज समन्वय गरी वित्तीय संस्थाको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन परेकोले ।
३१(१ख)	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता प्रति बैठक रु.५,०००/०० (रु.पाँच हजार मात्र) हुनेछ ।	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता प्रति बैठक रु.६,०००/०० (अक्षरेपी छ हजार मात्र) हुनेछ ।	समय सापेक्ष वृद्धि गर्नु परेकोले ।
३१(१ग) को अ(१)	स्वदेशमा भ्रमण गर्दा सञ्चालकहरूलाई दैनिक भत्ता स्वरूप प्रतिदिन अधिकतम रु.३,५००/०० (बिल अनुसारको) लजिङ्ग तथा फुडिङ्ग खर्च र वास्तविक यातायात खर्च प्रदान गरिने छ ।	स्वदेशमा भ्रमण गर्दा सञ्चालकहरूलाई दैनिक भत्ता स्वरूप प्रतिदिन अधिकतम रु.५,०००/०० (अक्षरेपी पाँच हजार मात्र) लजिङ्ग तथा फुडिङ्ग खर्च र वास्तविक यातायात खर्च प्रदान गरिने छ ।	समय सापेक्ष वृद्धि गर्नु परेकोले ।
३१(१घ)	सञ्चालकहरूको अन्य सुविधा देहाय बमोजिम हुनेछ । (अ) पत्रपत्रिका खर्च वार्षिक रु.५,०००/०० (रु. पाँच हजार मात्र)। (आ) टेलिफोन र इन्टरनेट खर्च मासिक रु.१,५००/०० (रु. एक हजार पाँच सय मात्र)।	सञ्चालकहरूको अन्य सुविधा देहाय बमोजिम हुनेछ । (अ) पत्रपत्रिका खर्च मासिक रु. १,०००/०० (अक्षरेपी एक हजार मात्र) हुनेछ । (आ) टेलिफोन खर्च मासिक रु. २,०००/०० (अक्षरेपी दुई हजार मात्र) हुनेछ	समय सापेक्ष वृद्धि गर्नु परेकोले ।



लघुवित्तले फेरिएको जिन्दगी

मेरो नाम हूमा गिरी हो । म कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वार्ड नं ०३ मडुवामा श्रीमान् ३ छोरा र १ छोरीको साथमा बस्दछु । म एउटा सामान्य गरीव परिवारको व्यक्ति भएकोले श्रीमान् सहितको दैनिक ज्यालादारी र सामान्य जीवनयापन नै हाम्रो ६ जनाको परिवारको चलाउने माध्यम थियो । घर नजिक प्राथमिक विद्यालय रहेकोले दैनिक जीवनयापनका लागि सानो किराना पसल चलाउने निर्णय गरी यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिरपुर कपिलवस्तुमा २०७२।०७।१९ गतेबाट समूहमा आवद्ध भई यस संस्थाबाट प्रथम पटक रु.५,०००।०० ऋण र आफ्नो पूँजी रु.३०,०००।०० गरी जम्मा रु.३५,०००।०० बाट विद्यालयका बच्चाहरूका लागि चाउचाउ,



केन्द्र न.५८ मडुवा की सदस्य हुमा गिरिले रु.५,०००।०० कर्जा लिएर शुरू गरेको किराना पसल:

विस्कट, कापी कलम तथा खाजा जस्ता बस्तुहरूबाट व्यवसाय शुरू गरे । त्यसपछि विस्तारै आफ्नै पसलबाट आम्दानी बढ्न थाल्यो । पसल व्यवसाय बढ्दै गयो प्रथम पटक लिएको कर्जा चुक्ता गरी दोश्रो पटक रु.३०,०००।०० क्रमशः कर्जा वृद्धि गर्दै आफ्नो व्यवसायको आम्दानी समेतबाट गरी किराना पसल बढाउँदै लगें व्यवसाय वृद्धिसँगै म र श्रीमानको सहकार्यमा व्यवसाय बढ्दै गयो । हाल मैले यस संस्थाबाट रु.१,००,०००।०० अक्षरेपी एक लाख कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेको छु । व्यवसायबाट भएको आम्दानीबाट घरव्यवहार चलाउन देखि छोरा छोरी पढाउन समेत धेरै सजिलो भएको छ । गत वर्षबाट किराना पसलको संगसंगै एउटा भैसीसमेत पालेको छु । भैसीको दुधबाट मासिक रु.५,०००।०० आम्दानी समेत हुने गर्दछ । यसरी व्यवसाय वृद्धिसँगै आम्दानीमा भएको प्रगतीले गर्दा समाजमा अरूले हामीहरूलाई हेर्ने र गर्ने व्यवहारमा समेत परिवर्तन भएको छ । अरूको ज्यालादारी र सरसापटीमा चलिरहेको हाम्रो परिवार आज आफ्नै मेहनत ईमान्दारीताले राम्रोसंग बाँचन र व्यवसाय चलाउन सफल भएका छौं यस अवस्थामा ल्याउन प्रत्येक सहयोग गर्ने डिप्रोक्स लघुवित्त संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । मेहनत मेहेनत र इमान्दारीता भयो भने सानो ऋणबाट समेत धेरै सफलता प्राप्त गर्न सकिने कुरा म जस्ता थुप्रै दिदीबहिनीले बुझेका छन् । लघुवित्त संस्थाहरूबाट कर्जा लिएर दुरुपयोग गर्नेहरूको अवस्था धेरै विप्रेको र थुप्रै सदस्यहरू घरबार विहीन भएका उदाहरण समेत प्रसस्त भेटिन्छन् । यसरी कर्जा सदुपयोगिताको कारणले भएको आम्दानीबाट गाउँमा नै ५ धुर घडेरी समेत जोड्न सफल भएका छौं । हालसम्म संस्थाको किस्ता तिर्न कुनै दिनमा ढिला नगरेको र केन्द्र बैठकमा अनुपस्थित भएको छैन । अन्य संस्था भन्दा यस संस्थाको कर्जा लिने प्रकृया र किस्ता तिर्न सजिलो लाग्ने गरेको छ । कर्जा लगानीमा २ महिना ग्रेस अर्वाध र अनुशासन कर्जा अन्य संस्थाको भन्दा डिप्रोक्स संस्थाको राम्रो लागेको छ । हाल मेरो प्रगति देखेर यस वरपरका अन्य महिलाहरू पनि डिप्रोक्स लघुवित्त कार्यक्रमतिर आर्कषित भइरहेको छन् । हाम्रो सकृयतालाई यस संस्थाले राम्रो मानेर बिगत वर्ष देखि शाखाबाट पुरस्कार समेत दिने गरेको कुरा थाहा पाएकाले हाम्रो केन्द्रलाई पनि यस्तो पुरस्कार दिलाउन हामी सबै सकृय रहेको सन्देश दिन चाहन्छु । मैले यस डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई मेरो भविष्य निर्माणको जगमानेर आफ्नो कामलाई अगाडि बढाइरहेको र अन्य दिदि ,आमाहरूलाई पनि यसरी नै समय र परिस्थितिलाई चिनेर मेहेनत र इमान्दार रहेर अगाडि बढेमा सफलता पाउन गाह्रो नपर्ने कुरा आफ्नो काम र मेहेनत मार्फत सन्देश दिन चाहन्छु । छर छिमेकका दिदी बहिनीहरूले मेरो मेहनत र इमान्दारीताको बयान गर्ने गर्दछन् । आफूमा काम प्रतिको विश्वास, चाहना, आँट र केही गर्ने इच्छाशक्ति भए पूँजीको अभावमा कोहिपनि दिदी, बहिनीहरू वन्चित हुनु नपर्ने सन्देश दिन चाहन्छु । अन्त्यमा मेरो जीवन हेर्दा आफैलाई काँचुली नै फेरियो जस्तो लाग्छ । जय डिप्रोक्स ।।।

(शाखा कार्यालय बिरपुर चन्द्रौटाका शाखा प्रबन्धक हैदरअली ठकुराईसंगको कुराकानीमा आधारित)

लघुवित्तबाट आत्मनिर्भर गीर्जा

जिल्ला रौतहट कटहरिया न.पा. वार्ड नं.४ बस्ने म गीर्जा कुमारी साह (कल्वार) आज भन्दा १९ वर्ष पहिला मेरो श्रीमानसंग सम्बन्ध विच्छेद भएपछि आफ्नो माईतीमा बस्न बाध्य भएँ । आफ्नो ८ वर्षे नावालक छोरा सहित माईतीको शरणमा बस्नुपर्दा मलाई त्यसबेला निकै अप्ठ्यारो लागिरहेको थियो। त्यसपछि आफैले आफ्नो लागि केही गर्ने सोच बनाई सोही अनुसार माईतीका दाजुभाईको सल्लाह सुभावपछि आफुंमा केहि गर्ने आँट आएको तर उक्त समयमा



विना धितो महिलाहरूलाई कर्जा लगानी गर्ने संघ संस्थाहरू नभएका कारण गाऊँघरका साहु महाजनहरूबाट सयकडा वार्षिक ६० प्रतिशतमा कर्जा लिन बाध्य हुनु परेको थियो।

अभाव, अज्ञानता र समस्यामा रहिरहेका हामीहरूलाई डिप्रोक्स लघुवित्तले विना धितो रु.५,०००।०० ऋण दिन्छ भने कुरा थाहा पाए र यस संस्थाका कर्मचारीसंग भेटघाट गरें । आफ्नै टोल छिमेकका १५ जना दिदी बहिनीहरूलाई जम्मा गरी ७ दिनको समूह प्रवेश तालिम भए पश्चात २०५७ चैत्रमा केन्द्र नं २७ निर्माण भयो र त्यस केन्द्रको केन्द्र प्रमुखको जिम्मेवारी मलाई दिईयो । त्यस बेला मैले यस बैंकबाट रु.५,०००।०० कर्जा लिएर खुद्रा किराना सामानहरू नजिकैको कटहरिया बजारमा बेचन शुरू गरे व्यापार राम्रोसंग चलन थाल्यो । छोरालाई नजिकैको कटहरियाको स्कुलमा पढाउन थालें । आम्दानीको बाटो शुरू भएको र त्यसबेला विनाधितो कर्जा लिई किस्ता किस्तामा कर्जा तिर्न मिले र ५ किस्ता पछाडी पुनः थप कर्जा लिन पाईने हुँदा आफुंलाई ठुलो साहारा र आत्मविश्वास बढेको थियो ।

२०६० साल तिर तराई लगायत देशभर माओवादी आन्दोलनका कारण परिस्थिति सहज भएन । असहज परिस्थितिका कारण कटहरियामा रहेको डिप्रोक्सको शाखा सरेर गरूडा शाखामा गाँभियो । हाम्रो केन्द्रको कारोवार पनि यसै वित्तीय संस्थाको गरूडा शाखाबाट हुन थाल्यो । हामीहरूले सुरक्षाको कारण केन्द्रमा संकलित रकमहरू गरूडा शाखामा पुऱ्याउने निधो गर्‍यो र त्यसै अनुसार संस्थाले हामीलाई ऋण लगानी गर्न शुरू गर्‍यो । मैले त्यसबेला रु.२५,०००।०० कर्जा लिएर टाँली उद्योग खोले उद्योग चलाउदा शुरू केही अप्ठ्याराहरू आए पनि उद्योग राम्रोसंग चलन थाल्यो । जुन टाली व्यवसाय हालसम्म समेत चलिरहेको छ । मिति २०७० आषाढमा यस संस्थाको पुर्नस्थापना भई शाखा कार्यालय कटहरियाबाट कारोवार शुरू भयो । यसरी मेरो कर्जा लिने र तिर्ने क्रममा चलि नै रहेको छ । हाल मैले यस संस्थाबाट रु.१८०,०००।०० कर्जा लिएको छु । म आवश्यकता भन्दा बढी कर्जा नलिने र कर्जाको सदुपयोग गर्ने भएकोले मलाई व्यवसाय सञ्चालन गर्न र कर्जा तिर्न कहिल्यै समस्या परेन। गाँऊघरमा लघुवित्त संस्थाहरू आउनेक्रम बढ्यो हाल यस क्षेत्रमा १० भन्दा बढी लघुवित्त संस्थाहरू कार्यरत भए पनि आफु यस बाहेक अन्य संस्थाहरूमा सदस्य बनेकी छैन । आफ्नो पहिलो साहारा र मलाई आफ्नै खुद्रामा उभिन मद्दत गर्ने यस संस्थालाई धेरै माया लाग्छ । हाल छोराले समेत घरव्यवहारमा सहयोग गर्ने गरेको र छोराको लागि छुट्टै प्लाष्टिकका भाँडाहरूको पसल खोलेको छु । टाँली व्यवसाय म आफैले सञ्चालन गरिरहेको र पुरानो किरानाको खुद्रा सामानहरूको व्यापार समेत चलिरहेको छ । यसैको आम्दानीबाट कटहरिया बजारमा ७ धुर घडेरी किनी सोहि जग्गामा सानो घर समेत बनाएको छु । साथै मलाई यस अवस्थासम्म आईपुग्न कर्जा लगानीको साथ साथै सल्लाह सुभाव तथा हौसला प्रधान गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने यस डिप्रोक्स लघुवित्त संस्थालाई हृदय देखि धेरै धन्यवाद दिन चाहन्छु ।

(शाखा कार्यालय कटहरिया रौतहटका शाखा प्रबन्धक बैजु दाससंगको कुराकानीमा आधारित)



लघुवित्तले बदलिएको चौरीपालन

(आमाछेबुङ्गमो गाउँपालिका वडा नं २ थुमन बस्ने मिङ्गमर तामाङ्गको चौरीपालन व्यवसायबाट आफ्नो घर खर्च चलाएर २ छोरा १ छोरी काठमाण्डौमा राखेर पढाउँदै आएकी छिन । उनले ५ वटा चौरीबाट शुरू गरेको चौरीपालन हाल ३५ वटा पुगिसकेको छ । पुख्र्यौली पेशा खेतीपातीमात्र रहेको उनको पेशा परिवर्तन गर्न श्रीमान् टासी तामाङ्गको ठुलो हात रहेको छ । साधारण लेखपढ समेत नभएको उनको परिवारको आम्दानीमा भएको वृद्धिले छोरा छोरीलाई काठमाण्डौमा पढाउन सहज भएको र आम्दानीसँगै सामाजिक मानप्रतिष्ठामा समेत बढेको उहाको परिवार निकै खुशी देखिन्छ । बाँकी उनकै शब्दमा)

मेरो जन्म २०३४ साल माघ २० गते आमाछेबुङ्गमो गाउँपालिकाको गत्लाङ्गमा भएको हो । मेरो बाल्यकाल गाँउले परिवेश र मेलापातमा नै बितेको थियो । मेरो विवाह सोह्र वर्षको उमेरमा परम्परा अनुसार स्याफ्रुबेसीवाट उत्तरतिर पर्ने एक विकट गाउँ थुमनमा भयो । नौ दश जनाको परिवारको प्रमुख पेशा कृषि र त्यसमा पनि आलु, गहुँ, जै र मकैभन्दा अरु चिजहरू लगाउने चलन थिएन ।



समय क्रमसंगै २०६८ सालमा आफ्नै दुःख जेलोबाट घरपरिवार चलाउने र परम्परागत पशुपालनबाट परिवार

पालन बाध्य हाम्रो परिवारमा पुरानो अवस्थाबाट सुधार ल्याउन प्रयासरत थियो । २०६८ सालमा डिप्रोक्स लघुवित्तका स्याफ्रुबेशीका कर्मचारीहरू हाम्रो विकट गाँउसम्म लघुवित्त सेवा विस्तार गर्न आउँदा हामीलाई सपना जस्तो लाग्यो । हालसम्म यस क्षेत्रमा अर्को कुनै पनि लघुवित्त संस्थाको उपस्थिति भएको पनि छैन । बैंक तथा वित्तीय संस्थाको नाम नसुनेका हामीलाई बिनाधितो कर्जा लगानी गर्नु भनेको सानो अवसर थिएन । संस्थाको बारेमा जानकारी दिनु तथा नेपाली भाषासमेत नबुझ्ने यस विकट गाउँमा आई बचत संकलन र कर्जा लगानी गर्दा हाम्रो आय आर्जनमात्र बढेको छैन यसले त समाजको मुहार समेत फेरिदिएको छ । केहि समय समूहमा बसेपछि संस्थाको बारेमा धेरै जानकारी भयो श्रीमान् र समूह सदस्यहरूको सल्लाह अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबाट पहिलोपटक रु.१ लाख कर्जा लिई ५ वटा चौरीगाई किनी चौरीगाईको दुध, र छुर्पि बनाएर बेच्न थालियो । यसबाट सोचेभन्दा राम्रो फाईदा हुन थाल्यो । जसरी पनि गाई गोठालो नै बस्नु पर्ने धेरै समय लेक र हिमालतिर जानै पर्ने हुनाले यसको आम्दानी भएको पैसाले पुनः चौरी नै थप गर्न थाल्यौ । पहिलो कर्जा चुक्ता गरे पश्चात पुनः १,५०,०००।०० कर्जा लिई चौरी बढाउँदै लग्यौ ।

२०७२ सालमा गएको महाभुकम्पले यस क्षेत्रलाई नराम्रोसंग क्षति पुऱ्यायो । हाम्रो घरहरू खण्डहर बने । केहि चौरीहरू भूकम्पमा परेर मरे । त्यसबेला यस संस्था भनै प्रमुख सहयोगी बन्यो संस्थाको कार्यक्रम अझ विस्तार भयो । जम्मा गरेको बचत र थप कर्जा नै हाम्रो बाँच्ने आधार भयो । फेरी हामा दिनहरू पुरानै अवस्थामा फर्कन थाले । विस्तारै चौरीपालन व्यवसाय बढ्दै गयो । कर्जा लिने र दिने क्रममा मेरो परिवार मेहनत ईमान्दारीता र लगानशीलताका साथ बिनाधितो कर्जा रु. २ लाख पुनः लिएर व्यवसाय चलाईरहेको छ । यसैको आम्दानीबाट भुकम्पबाट पछि गाँउमा नै घर बनायौं भने हाल छोरा छोरी काठमाण्डौ पढिरहेका छन् भने ५ वटा चौरीबाट शुरू गरेको चौरी व्यवसाय वृद्धि हुँदै आज हामीसंग साना ठूला गरी ४० वटा चौरीहरू छन् । दुध र छुर्पिबाट मासिक ३० देखि ३५ हजार आम्दानी हुने गरेको छ । हामीहरू खुशीसाथ आफ्नो व्यवसायमा लागेका छौं । हामीलाई यस अवस्थासम्म आईपुग्न कर्जाको साथमा आवश्यक सल्लाह, सुभाव, प्रोत्साहन दिनु हुने यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था तथा यसका कर्मचारीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

(शाखा कार्यालय स्याफ्रुबेशीका शाखा प्रबन्धक लोकनाथ पौडेलसंगको कुराकानीमा आधारित)

गरिवको सहारा डिप्रोक्स लघुवित्त

अर्घाखाँची जिल्ला छत्रदेव गाँउपालिका २ बस्ने म सल्लिम मिया यस डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको केन्द्र नम्बर ३६ को सदस्य हुँ । सानो परिवार सुखी परिवारको कल्पना साँच्चै गर्दा जव श्रीमानको असमायिक निधन हुन पुग्यो तव नावालक छोराछोरीको लालनपालन र पढाउने सम्पूर्ण जिम्मेवारी आफ्नो काधमा आईपय्यो । आर्थिक रूपमा विपन्न मलाई पारिवारीक खर्च धान्न धौ धौ पर्न थालेपछि विकल्पको खोजी गर्दै जाँदा डिप्रोक्स लघुवित्तको कार्यक्रमबाट प्रभावित भएर २०६९ साल पौष २१ गते १५ जना दिदी बहिनीहरूको समूह गठन गरी शुरूमा रू.४०,०००।०० कर्जा लिएर कस्मेटिक पसल शुरू गरे । समयसंगै पसल व्यवसाय पनि राम्रोसंग चलन थाल्यो पसलको आम्दानीले किस्ता तिर्न र घरपरिवार चलन खासै समस्या परेन । दोश्रो पटक पुनः यसै संस्थाबाट रू.१००,०००।०० कर्जा लिई सोही व्यवसायमा लगानी गरे व्यवसाय अझ राम्रोसंग चलन थाल्यो आफ्नो आत्मविश्वास आम्दानीसंगै वृद्धि हुँदै गयो । पारिवारिक जीवनमा पर्न गएको बज्रपातसंगै भएको निराशा तथा एकलोपनालाई व्यवसायमा भएको व्यस्तता र आम्दानीले विस्तारै विस्तारै भुलाउन थाल्यो समयसंगै धेरै उतारचढावहरू पारगर्दै अगाडी बढ्दै जाँदा



ईमान्दारीता र मेहनत नै सफलताको कडि रहेछ भन्ने स्पष्ट भयो । डिप्रोक्स संस्थाबाट एकमुष्ट लिएको कर्जा किस्ता किस्तामा तिर्दै जाँदा तिरेको पनि थाहा नहुने र आफ्नो काम पनि चलने भएकोले यो क्रम निरन्तर चलिरहेको छ । नियमित बैठकमा आफूसंग भएको आम्दानीबाट केहि रकम बचत पनि हुने र बचत संकलिन हुँदै गर्दा एकमुष्ट बचतबाट आफ्नो गर्जो पनि टर्ने भएकोले व्यक्तिगत र अवकाश बचतमा समावेश भई बचत गरिरहेको छु । आफ्नो व्यवसाय राम्रोसंग चलिरहेको कारणले गर्दा अन्य सदस्यहरूले समेत मेरो ईमान्दारीता र साहसको कदर गर्न थाल्नु भयो । कर्जा लिने र तिर्ने क्रममा विनाधितो कर्जा सीमा विस्तार हुँदै जाँदा पछिल्लो पटक दृष्टछ साल चैत्र दृद्ध गते रू. २,००,०००।०० कर्जा लिई उक्त कस्मेटिक पसलमा फेन्सि तथा लेडिज समानहरू थप गरी व्यवसाय सञ्चालन गर्दै आएको छु मलाई समूहका सदस्यहरूले एक सफल उद्यमी महिला र महिलाहरूको प्रेरणाको स्रोत को रूपमा लिने गर्नु भएको छ । "तँ आँट म पुऱ्याउछु" भने भै महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण बन्न सकेकामा खुशी लाग्छ । आज छोरा छोरी पढाउन, घरखर्च टार्न, बचत बचत गर्न सक्ने हैसियतमा पुगेकी म आफ्नो विगतको कहाली लाग्दो अवस्था र आजको खुशी, समृद्धि र सन्तुष्टीको अवस्थालाई देखेर आफैँ दङ्ग छु । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यस अवस्थामा ल्याउन सहयोग गरेकोमा धेरै धेरै धन्यवाद दिदै भविश्यमा अझ ग्राहक मुख बन्न अनुरोध गर्दछु ।

हाल जेठो छोराले दाङ्गको तुल्सपुरमा सानो कस्मेटिक तथा फेन्सी पसल शुरू गरेको र १ छोरा र १ छोरी विद्यालयस्तरको शिक्षा लिईरहेका छन् । ईमान्दारीता मेहनत र काम गर्ने अठोट भयो भने असम्भव भन्ने केहि छैन भन्ने कुराहरू लघुवित्तमा आश्रित महिलाहरूले बुझि सकेको र संस्थाहरूले ग्राहक मुख कार्यक्रम ल्याउन र ग्राहकहरूको मन जित्न आवश्यक रहेको छ । कर्जा लगानी गरी निरन्तर सल्लाह, सुभाब र मार्गदर्शन प्रदान गर्ने डिप्रोक्स लघुवित्त वित्तीय संस्था गरिवको सहारा भएको छ ।

(शाखा कार्यालय सन्धिखर्क अर्घाखाँचीका शाखा प्रबन्धक सुरेश मरहट्टासंगको कुराकानीमा आधारित)



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय भरतपुर, चितवन
प्रदेश तथा शाखा कार्यालयहरूको विवरण

प्रदेश कार्यालयहरू

क्र. सं.	प्रदेश कार्यालयहरूको नाम, ठेगाना	प्रदेश प्रमुख/अनुगमन अधिकृतको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	प्रदेश १ को कार्यालय गछिया, मोरङ	राजेश थापा	०२१ ४३००११	९८६२५४६०५०	Province1@ddbank.org.np
		सुर्यबहादुर बिष्ट		९८६२५४६०५१	surya.bista@ddbank.org.np
२	प्रदेश २ को कार्यालय सिमरा, बारा	जमिरी राय यादव	०५३ -५२१८७४	९८६२५४६०६९	Province2@ddbank.org.np
		अनिलकुमार पञ्जियार		९८६२५४६०७०	anil.panjiyar@ddbank.org.np
		रमेशबाबु कट्टेल		९८६२५४६०७१	ramesh.kattel@ddbank.org.np
३	प्रदेश ३ को कार्यालय सानेपा, ललितपुर	देशबन्धु चौधरी	०१ -५१८३३५१	९८६२५४६०९४	Province3@ddbank.org.np
		मधुराम खत्री		९८६२५४६०९५	madhuram.khatri@ddbank.org.np
		राजेन्द्र न्यौपाने		९८६२५४६०२२	rajendra.neupane@ddbank.org.np
४	प्रदेश ४ को कार्यालय बगर, कास्की	मधुसुदन हुमगाई	०६१ -५२४९०२	९८६२५४६१२२	Province4@ddbank.org.np
		अर्जुनप्रसाद पोखरेल		९८६२५४६१२३	arjun.pokhrel@ddbank.org.np
५	प्रदेश ५ को कार्यालय बुटवल, रूपन्देही	हरिप्रसाद मरहडा	०७१ ४३८९२४	९८६२५४६१४०	Province5@ddbank.org.np
		निलराज ढकाल		९८६२५४६१४१	nilraj.dhakal@ddbank.org.np
६	प्रदेश ६ को कार्यालय एकतानगर, सुर्खेत	बेदप्रसाद देवकोटा		९८६२५४६१५९	Province6@ddbank.org.np
७	प्रदेश ७ को कार्यालय अत्तरीया, कैलाली	केशवराज पाठक	०९९ ५५११२७	९८६२५४६१६९	Province7@ddbank.org.np

शाखा कार्यालयहरू

प्रदेश १ को कार्यालय गछिया, मोरङ अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	भोजपुर	कुलमणी बराल	०२९ -४२०२०३	९८६२५४६०५२	branch.bhojpur@ddbank.org.np
२	बिपल्याटेबजार, ईलाम	पवनकुमार अधिकारी	०२७ -४१३०२२	९८६२५४६०५३	branch.biblyatebazar@ddbank.org.np
३	दिक्तेल, खोटाङ	उमाकान्त बास्तोला	०३६ -४२०७१५	९८६२५४६०५५	branch.diktel@ddbank.org.np
४	गछिया, मोरङ	माधवप्रसाद बाग्ले	०२१ ४३००११	९८६२५४६०५६	branch.gachiyabazar@ddbank.org.np
५	गाईघाट, उदयपुर	नरेश थापा	०३५ -४२१५०२	९८६२५४६०५७	branch.gaighat@ddbank.org.np
६	हिलेबजार, धनकुटा	श्याम खत्री	०२६ ५४०७४४	९८६२५४६०५४	branch.hileybazar@ddbank.org.np
७	जिरीखिम्ती, तेह्रथुम	केदार नेपाल	०२६ -४१०११५	९८६२५४६०५९	branch.jirikhimtibazar@ddbank.org.np
८	कटारी, उदयपुर	बिनय पण्डित	०३५ -४५०३१९	९८६२५४६०६०	branch.katari@ddbank.org.np
९	केर्खा, भापा	भरत शुस्लिङ		९८६२५४६०६१	branch.kerkhabazar@ddbank.org.np
१०	फुङ्गलिङ्ग, ताप्लेजुङ्ग	नविन पौडेल	२४ -४६१०५१	९८६२५४६०६२	branch.phungling@ddbank.org.np
११	सल्लेरी, सोलुखुम्बु	विष्णुकुमार बस्नेत	०३८ -५२०४८८	९८६२५४६०६३	branch.salleri@ddbank.org.np
१२	सिद्धीचरण, ओखलढुंगा	हेमबहादुर थापामगर	०३७ -५२०६३७	९८६२५४६०६४	branch.siddhicharan@ddbank.org.np
१३	थर्पु, पाँचथर	विज्ञान कोईराला	०२४ -४१००५५	९८६२५४६०६५	branch.tharpubazar@ddbank.org.np
१४	तुम्लिङ्गटार, संखुवासभा	सरोज सुवेदी	०२९ -५७५१९९	९८६२५४६०६६	branch.tumlingtarbazar@ddbank.org.np
१५	चिलौरीचोक, सुनसरी	चन्दनकुमार साह		९८६२५४६०६७	branch.chilaurichowk@ddbank.org.np
१६	जागृतिचोक, सुनसरी	प्रमोदकुमार बैठा		९८६२५४६०५८	branch.jagritichowk@ddbank.org.np
१७	भोराहाट, मोरङ	प्रभुप्रसाद गुप्ता		९८६२५४६०६८	branch.jhorahaat@ddbank.org.np

प्रदेश २ को कार्यालय सिमरा, बारा अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	चपुर, रौतहट	सञ्जयकुमार लाल दास	०५५ -५४०४२२	९८६२५४६०७२	branch.chapur@ddbank.org.np
२	गरूडा, रौतहट	बिनोद सिंह	०५५ -५६५२०५	९८६२५४६०७३	branch.garuda@ddbank.org.np
३	गौर, रौतहट	रामएकवाल चौधरी	०५५ -५२०८५२	९८६२५४६०७४	branch.gaur@ddbank.org.np
४	जितपुर, बारा	निर्मल दाहाल	०५३ -४९२९७४	९८६२५४६०७५	branch.jeetpur@ddbank.org.np
५	कलैया, बारा	प्रेमलाल साह तेली	०५३ -५५९८५२	९८६२५४६०७६	branch.kalaiya@ddbank.org.np
६	कटहरीया, रौतहट	बैजु दास	०५५ -६९९५३८	९८६२५४६०७७	branch.katahariya@ddbank.org.np
७	लालबन्दी, सर्लाही	कृष्णदेव यादव	०४६ -५०९६९४	९८६२५४६०७८	branch.lalbandi@ddbank.org.np
८	महुली, सप्तरी	जग्यानन्द राय यादव		९८६२५४६०७९	branch.mahuli@ddbank.org.np
९	मलंगवा, सर्लाही	श्यामकिशोर लाल कर्ण	०४६ -५२९२७६	९८६२५४६०८०	branch.malangwa@ddbank.org.np
१०	मुर्लि, पर्सा	धर्मेन्द्रप्रसाद चौधरी	०५९ -५३९२९७	९८६२५४६०८१	branch.murli@ddbank.org.np
११	नयाचोहर्वा, सिराहा	सत्येन्द्रकुमार यादव	०३३ -४०९१२९	९८६२५४६०८२	branch.nayachoharwa@ddbank.org.np
१२	पन्नाबाग, बारा	दिनेश्वर साह	०५३ -५५९८५९	९८६२५४६०८३	branch.pannabaag@ddbank.org.np
१३	प्रसौनि, बारा	अम्बिका सहनी	०५३ -६९२९९६	९८६२५४६०८४	branch.prasauni@ddbank.org.np
१४	सरपल्लो, महोत्तरी	रामबाबु राय यादव		९८६२५४६०८५	branch.sarpallobazar@ddbank.org.np
१५	सेढवा, पर्सा	हरीनारायण ठाकुर	०५९ -६९२२८७	९८६२५४६०८६	branch.sedhawa@ddbank.org.np
१६	श्रीपुर, पर्सा	उपतलाल साह	०५९ -५२७४२८	९८६२५४६०८७	branch.shreepur@ddbank.org.np
१७	सिमरा, बारा	अच्छेलाल पण्डित	०५३ -५२९८७४	९८६२५४६०८८	branch.simara@ddbank.org.np
१८	तारापट्टी, धनुषा	हरेन्द्रप्रसाद यादव		९८६२५४६०८९	branch.tarapatti@ddbank.org.np
१९	सबैला, धनुषा	विदुरकुमार कुँवर		९८६२५४६०९०	branch.sabaila@ddbank.org.np
२०	गोरहन्ना, महोत्तरी	कृष्ण चौधरी		९८६२५४६०९१	branch.gorhanna@ddbank.org.np
२१	सिसौट, सर्लाही	सजिवकुमार तिवारी		९८६२५४६०९२	branch.sisaut@ddbank.org.np
२२	सिमरवारी, पर्सा	सुवासकुमार सिंह		९८६२५४६०९३	branch.simarbari@ddbank.org.np

प्रदेश ३ को कार्यालय सानेपा, ललितपुर अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	बालकुमारी, ललितपुर	उद्धवप्रसाद देवकोटा	०१ -५१८६६४६	९८६२५४६०९६	branch.balkumari@ddbank.org.np
२	बनेपा, काभ्रे	धर्मराज सेढाई	०११ -६८९९३९	९८६२५४६०९७	branch.banepa@ddbank.org.np
३	बाह्रबिसे, सिन्धुपाल्चोक	उपेन्द्र नेपाल	०११ -४८२२००	९८६२५४६०९८	branch.bahrbise@ddbank.org.np
४	बिदुर, नुवाकोट	पिताम्बर बास्तोला	०१० -५६९६२०	९८६२५४६०९९	branch.bidur@ddbank.org.np
५	चनौली, चितवन	सुरेन्द्र अधिकारी	०५६ -५९२४०२	९८६२५४६१००	branch.chanuli@ddbank.org.np
६	चरीकोट, दोलखा	दिव्यराज पोखरेल	०४९ -४२९९३५	९८६२५४६१०१	branch.charikot@ddbank.org.np
७	धादिङ्गवेशी, धादिङ्ग	संगिता चालिसे	०१० -५२९०९९	९८६२५४६१०२	branch.dhadingbesi@ddbank.org.np
८	गजुरी, धादिङ्ग	दिपेन्द्र कट्टेल	०१० -४०२०८२	९८६२५४६१०३	branch.gajuri@ddbank.org.np
९	हेटौडा, मकवानपुर	केशव न्यौपाने	०५७ -५२४६८०	९८६२५४६१०४	branch.hetauda@ddbank.org.np
१०	जिरी, दोलखा	तेजप्रसाद आचार्य	०४९ -४०००८६	९८६२५४६१०५	branch.jiri@ddbank.org.np
११	कालीकास्थान, रसुवा	बिनोद खतिवडा	०१० -५४२०५९	९८६२५४६१०६	branch.kalikasthan@ddbank.org.np
१२	कटुञ्जे, धादिङ्ग	कमलप्रसाद सिवाकोटी		९८६२५४६१०७	branch.katunje@ddbank.org.np
१३	खानीखोला, धादिङ्ग	कुशल बराल	०१० -४०९०३९	९८६२५४६१०८	branch.khanikhola@ddbank.org.np
१४	खरानीटार, नुवाकोट	रोशनी खड्का		९८६२५४६१०९	branch.kharanitar@ddbank.org.np
१५	लगनखेल, ललितपुर	अनुप लामा	०१ -५९७०७५८	९८६२५४६११०	branch.lagankhel@ddbank.org.np
१६	मन्थली, रामेछाप	कृष्णप्रसाद अधिकारी	०४८ -५४०२२३	९८६२५४६११२	branch.manthali@ddbank.org.np
१७	मेलम्ची, सिन्धुपाल्चोक	अशोक अर्याल	०११ -४०९१००	९८६२५४६११३	branch.melamchi@ddbank.org.np



क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	इमेल
१८	नारायणगढ, चितवन	ईन्द्रमणी कुईकेल	०५६ -५२३१२७	९८६२५४६११४	branch.narayangarh@ddbank.org.np
१९	पर्सा, चितवन	सुयबहादुर प्रधान	०५६ -५८३५४५	९८६२५४६११५	branch.parsa@ddbank.org.np
२०	सल्यानटार, धादिङ्ग	सुरज कट्टेल	०६४ -४१००४०	९८६२५४६११६	branch.salyantar@ddbank.org.np
२१	सानेपा, ललितपुर	सुबोधचन्द्र घिमिरे	०१ -५१८३३५१	९८६२५४६११७	branch.sanepa@ddbank.org.np
२२	सिन्धुलीमाढी, सिन्धुली	बिरेन्द्र चौधरी	०४७ -५२०२६८	९८६२५४६११८	branch.sindhulimadhi@ddbank.org.np
२३	स्याफ्रुवेशी, रसुवा	लोकनाथ पौडेल	०१० -५४००५२	९८६२५४६११९	branch.syafrubesi@ddbank.org.np
२४	टाँडी, चितवन	मुकुन्दप्रसाद बराल	०५६ -५६११८३	९८६२५४६१२०	branch.tandi@ddbank.org.np

प्रदेश ४ को कार्यालय बगर, कास्की अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	इमेल
१	आबुखैरेनी, तनहुँ	दिपेन्द्र बस्नेल	०६५ -५४०५४१	९८६२५४६१२४	branch.anbukhaireni@ddbank.org.np
२	बगर, कास्की	बासुदेव चौलागाई	०६१ -५२४९०२	९८६२५४६१२५	branch.bagar@ddbank.org.np
३	बलेवाबजार, बाग्लुङ्ग	विकाश खनाल		९८६२५४६१२६	branch.balewabazar@ddbank.org.np
४	दमौली, तनहुँ	सुदर्शन पुडासैनी	०६५ -५६१७२२	९८६२५४६१२७	branch.damauli@ddbank.org.np
५	गोरखाबजार, गोरखा	कृष्णगोपाल पन्त	०६४ -४२१३९५	९८६२५४६१२८	branch.gorkhabazar@ddbank.org.np
६	ईन्द्रचोक, कास्की	राजेन्द्र भुजेल	०६१ -४३२०२७	९८६२५४६१२९	branch.indrachowk@ddbank.org.np
७	कावासोती, नवलपरासी	सरोजकुमार आचार्य	०७८ -५४०५३६	९८६२५४६१३०	branch.kawasoti@ddbank.org.np
८	लेखनाथ, कास्की	श्यामहरी खनाल	०६१ -५६१७९७	९८६२५४६१३२	branch.lekhnath@ddbank.org.np
९	पुतलीबजार, स्याङ्गजा	ज्ञानप्रसाद कडरीया	०६३ -४२११३९	९८६२५४६१३३	branch.putalibazar@ddbank.org.np
१०	सिमजुङ्ग, गोरखा	शिवप्रसाद ढुंगाना		९८६२५४६१३४	branch.simjung@ddbank.org.np
११	सिङ्गा, म्याग्दी	हरिकुमार श्रेष्ठ		९८६२५४६१३५	branch.singa@ddbank.org.np
१२	सिउडीबार, लमजुङ्ग	दिपक भुजेल	०६६ ४०००४४	९८६२५४६१३६	branch.syundibar@ddbank.org.np
१३	ताङ्गलिकोको, गोरखा	अमिर दवाडी		९८६२५४६१३७	branch.tanglichowk@ddbank.org.np
१४	ठाँटीपोखरी, गोरखा	सुमित्रा गुरूङ्ग	०६४ ४०००४०	९८६२५४६१३८	branch.thatipokhari@ddbank.org.np
१५	वालिङ्ग, स्याङ्गजा	जीवन पराजुली	०६३ ४४०६०४	९८६२५४६१३९	branch.waling@ddbank.org.np
१६	ठुलीपोखरी, पर्वत	अमितरमण खनाल		९८६२५४६१३९	branch.thulipokhari@ddbank.org.np

प्रदेश ५ को कार्यालय बुटवल, रूपन्देही अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	इमेल
१	भैरहवा, रूपन्देही	देवानन्दकुमार सहनी	०७१ ५२४२३३	९८६२५४६१४२	branch.bhairahawa@ddbank.org.np
२	भुमही, नवलपरासी	सामानन्द साह	०७८ ४१५३३६	९८६२५४६१४३	branch.bhumahi@ddbank.org.np
३	बिरपुर, कपिलवस्तु	हैदर अलि ठकुराई	०७६ ५४०४७८	९८६२५४६१४४	branch.birpur@ddbank.org.np
४	बुटवल, रूपन्देही	दिपक घिमिरे	०७१ ४३८९२४	९८६२५४६१४५	branch.butwal@ddbank.org.np
५	चाँदनीचोक, बाँके	माधवप्रसाद पराजुली	०८१ ४१३०७६	९८६२५४६१४६	branch.chandanichowk@ddbank.org.np
६	दाख्वाक्वाडी, प्युठान	दिनेश देवकोटा	०८६ ४६०६८२	९८६२५४६१४७	branch.dakhakwadi@ddbank.org.np
७	हर्मिचौर, गुल्मी	दामोदर गौतम		९८६२५४६१४८	branch.harmichaur@ddbank.org.np
८	लिवाङ्ग, रोल्पा	दलबहादुर वली	०८६ ४४०३५६	९८६२५४६१४९	branch.liwang@ddbank.org.np
९	परासी, नवलपरासी	सुरज कर्ण	०७८ ५२१०३७	९८६२५४६१५१	branch.parasi@ddbank.org.np
१०	पुरनधारा, दाङ्ग	केशव बाबु कट्टेल	०८२ ४०३०४२	९८६२५४६१५२	branch.purandhara@ddbank.org.np
११	सन्धिखर्क, अर्घाखाँची	सुरेश बाबु मरहटा	०७७ ४२०८१४	९८६२५४६१५३	branch.sandhikharka@ddbank.org.np
१२	तानसेन, पाल्पा	कमला कुँवर	०७५ ५२२७७९	९८६२५४६१५०	branch.tansen@ddbank.org.np
१३	ठाकुरद्वारा, बर्दिया	प्रकाशबहादुर ठकुल्ला	०८४ ४०२०७९	९८६२५४६१५४	branch.thakurwarabazar@ddbank.org.np
१४	बोडगाऊ कपिलवस्तु	बद्रि सिग्देल		९८६२५४६१५७	branch.bodgaun@ddbank.org.np

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१५	सिसहनीया, दाङ्ग	आनन्दराज आचार्य		९८६२५४६१५५	branch.sishaniya@ddbank.org.np
१६	प्रगतीबजार, बर्दिया	नवराज न्यौपाने		९८६२५४६१५६	branch.pragatibazar@ddbank.org.np
१७	रुकुमकोट, पूर्वी रुकुम	अनिल बस्नेत		९८६२५४६१५८	branch.rukumkot@ddbank.org.np

प्रदेश ६ को कार्यालय एकतानगर, सुर्खेत अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	बेलपाटा, दैलेख	देवराज उपाध्याय		९८६२५४६१६०	branch.belpata@ddbank.org.np
२	मान्म, कालीकोट	लोकबहादुर साउद	०८७ ४४०२९७	९८६२५४६१६३	branch.manma@ddbank.org.np
३	खलङ्गा, जाजरकोट	सुदीप पोखरेल	०८९ ४३०३१७	९८६२५४६१६४	branch.jajarkotkhalanga@ddbank.org.np
४	चन्दननाथ, जुम्ला	खेमराज ओझा	०८७ ५२०२६२	९८६२५४६१६२	branch.chandannath@ddbank.org.np
५	मेहेलकना, सुर्खेत	ऋषिराम पौडेल	०८३ ४१००५६	९८६२५४६१६६	branch.mehelkuna@ddbank.org.np
६	मुसीकोट, रुकुम	सुरेन्द्र सुनार	०८८ ५३०३१५	९८६२५४६१६५	branch.musikot@ddbank.org.np
७	त्रिवेनी, सल्यान	माधवप्रसाद श्रेष्ठ		९८६२५४६१६८	branch.tribeni@ddbank.org.np
८	गमगढी, मुगु	देवेन्द्रबहादुर शाही		९८६२५४६१६७	branch.gamgathi@ddbank.org.np
९	एकतानगर, सुर्खेत	पुष्कर नेपाल		९८६२५४६१६०	branch.ekatanagar@ddbank.org.np

प्रदेश ७ को कार्यालय अत्तरीया, कैलाली अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	फोन नं.	मोवाईल नं.	ईमेल
१	भिमवस्ती, कञ्चनपुर	बिरेन्द्र साह रौनियार		९८६२५४६१७३	branch.bhimbasti@ddbank.org.np
२	चैनपुर, बझाङ्ग	अजित नेपाल	०९२ ४२१००९	९८६२५४६१७०	branch.chainpur@ddbank.org.np
३	दुर्गौली, कैलाली	मेखराज जोशी	०९१ ५०००७१	९८६२५४६१७४	branch.durgauli@ddbank.org.np
४	चौवनीबजार, कञ्चनपुर	चन्द्रिकानन्द पण्डित		९८६२५४६१७५	branch.chauwanibazar@ddbank.org.np
५	दशरथचन्द्र, बैतडी	शिव श्रेष्ठ	०९५ ५२०५१०	९८६२५४६१७१	branch.dasharathchanda@ddbank.org.np
६	खलङ्गा, दार्चुला	गोकर्णप्रसाद जोशी	०९३ ४२०२८८	९८६२५४६१७६	branch.darchulakhalanga@ddbank.org.np
७	मंगलसेन, अछाम	दुर्गाबहादुर भण्डारी	०९७ ६२०२८८	९८६२५४६१७२	branch.mangalsen@ddbank.org.np
८	मार्तडी, बाजुरा	रामहरी पराजुली	०९७ ५४१२५८	९८६२५४६१७८	branch.martadi@ddbank.org.np
९	उदासीपुर, कैलाली	मुकेश कुमार चौधरी		९८६२५४६१८०	branch.udasipur@ddbank.org.np
१०	सतीबजार, कैलाली	जीवनराज पाठक		९८६२५४६१८१	branch.satibazar@ddbank.org.np
११	चाँदनीहाटबजार, कञ्चनपुर	मिछिन्द्र लामिछाने	०९९ ४००१४५	९८६२५४६१८२	branch.chadanihaatbazar@ddbank.org.np
१२	पिपल्लाबजार, डोटी	लक्ष्मीकान्त देवकोटा	०९४ ४१२०८५	९८६२५४६१७७	branch.pipallabazar@ddbank.org.np
१३	टुँडीखेलबजार, डडेल्धुरा	शिवकुमार रूपाखेती	०९६ ४२०९६६	९८६२५४६१७९	branch.tundikhelbazar@ddbank.org.np
१४	अत्तरीया, कैलाली	केशवराज जोशी	०९९ ५५११२७	९८६२५४६१८३	branch.attariya@ddbank.org.np

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यक्रमका केही भलकहरू



संस्थाको १७ औं वार्षिक साधारण सभामा उपस्थित सञ्चालकज्यूहरू ।



आ.व. २०७५/७६ को समीक्षा तथा बजेट गोष्ठीमा सहभागी प्रदेश तथा मुख्य कार्यालयका कर्मचारीहरूको साथमा सञ्चालक ज्यूहरू



संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (CSR) अर्न्तगत जनता माध्यमिक विद्यालय राम ग्राम न.पा. १०, लक्ष्मीपुर नवलपरासीलाई खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम ।



कर्जा व्यवस्थापन तालिममा सहभागी शाखा प्रबन्धकहरू ।



संविधान दिवसको अवसरमा भरतपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा सहभागी कर्मचारीहरू ।



संस्थाद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा सहभागी मार्तडी, बाजुरा शाखाका केन्द्र प्रमुखहरू ।



संस्थाद्वारा आयोजित कम्प्युटर सफ्टवेयर तालिममा सहभागी कर्मचारीहरू ।



पन्नाबाग, कलैया शाखाको केन्द्र बैठकमा सहभागी सदस्यहरू ।



संस्थाद्वारा आयोजित ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि कार्यक्रम अर्न्तगत बाखापालन तालिममा सहभागी शाखा कार्यालय दमौली, तनहुँका सदस्यहरू ।



आ.व. २०७६/०७७ को प्रथम त्रैमासिक समीक्षा गोष्ठी कार्यक्रममा सहभागी शाखा प्रबन्धकहरू ।



संस्थाद्वारा आयोजित अभिमुखिकरण तालिममा सहभागी कर्मचारीहरू ।



संस्थाको १९औँ संस्था स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

व्यवस्थापन समूह



श्री हेमकुमार काफ़ले
निमित्त प्रमुख कार्यकारी
अधिकृत / मुख्य प्रबन्धक



श्री पुष्पराज अधिकारी
मुख्य प्रबन्धक
सूचना प्रविधि विभाग



श्री हरिप्रसाद आचार्य
मुख्य प्रबन्धक
जोखिम व्यवस्थापन विभाग



श्री बुद्धिराज घिमिरे
प्रबन्धक
योजना, अनुसन्धान तथा ग्राहक संरक्षण विभाग



श्री युवराज बर्तौला
प्रबन्धक
सामान्य सेवा विभाग



श्री ज्ञानेन्द्रप्रसाद अर्याल
प्रबन्धक
मानव संसाधन तथा तालिम विभाग / कम्पनी सचिव



श्री पवनराज पाठक
प्रबन्धक
आन्तरिक लेखापरीक्षण विभाग




श्री राजु महत क्षेत्री
प्रबन्धक
वित्त तथा लेखा विभाग



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय सञ्जाल

“डिप्रोक्स लघुवित्त वित्तीय संस्थासंग साभेदारी समृद्धि र स्वरोजगारी”



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

कार्यक्षेत्र : राष्ट्रिय स्तर

हाल सेवा पुगेका जिल्ला : ७१

- केन्द्रीय कार्यालय : १
 - प्रदेश कार्यालय : ७
 - सम्पर्क कार्यालय : १
 - शाखा कार्यालय : ११९
- सेवाभ्राह्मी संख्या : २,००,५६२

भारत

चीन

उत्तर